


# उषा प्रदेशिय फलफूल खेती प्रतिधि पुस्तिका



नेपाल सरकार  
कृषि विकास मन्त्रालय  
कृषि विभाग

फलफूल विकास निदेशनालय  
कीर्तिपुर, काठमाडौं

# उष्ण प्रदेशिय फलफूल खेती प्रविधि पुस्तिका



नेपाल सरकार  
कृषि विकास मन्त्रालय  
कृषि विभाग

फलफूल विकास निदेशनालय  
कीर्तिपुर, काठमाडौं



## दुई शब्द

नेपालको भौगोलिक भूभनौट र विविध हावापानीका कारण यस देशमा विश्वमा खेती गरिने अधिकाँश फलफूलहरू खेती गर्न सकिन्छ । प्राचिनकालदेखि नै नेपालमा धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले फलफूल एवं फूलको महत्वपूर्ण स्थान रहंदै आएको पाईन्छ भने खाद्य पोषण सुरक्षा, आर्थिक-सामाजिक सम्बृद्धि र वातावरणीय सुधारमा समेत महत्वपूर्ण योगदान रहंदै आएको छ । फलफूल खेतीको योगदान यति महत्वपूर्ण हुँदाहुँदै र फलफूलको क्षेत्र तथा उत्पादन वृद्धिको प्रशस्त सम्भावता हुँदाहुँदै पनि हालका वर्षहरूमा फलफूलको आयात वढ्दै गएको पाईन्छ । कृषि नीति, दीर्घकालीन तथा आवधिक योजनाहरूमा फलफूल खेती प्राथमिकतामा परेतापनि सो अनुरूप यस क्षेत्रले प्रर्याप्त सरकारी र निजी लगानी आकर्षित गर्न सकेको देखिंदैन । फलफूलको आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गरी देशमा रोजगारी वृद्धी तथा आर्थिक सम्बृद्धि र खाद्य पोषण सुरक्षाकालागि समेत फलफूल खेती तथा यसको मुल्य श्रृंखलासंग सम्बद्ध विभिन्न ठोस कार्यक्रमहरू संचालन गर्नुपर्ने तड़कारो आवश्यकता देखिएको छ । यसै परिप्रेक्षमा फलफूल व्यबसायलाई अभियानकै रूपमा ब्यापक विस्तार गरी आगामी १० वर्ष भित्र प्रमुख फलफूलहरूमा देशलाई आत्मनिर्भर बनाई निर्यात प्रबर्द्धन गर्ने प्रमुख उद्देश्यले आ.व २०७३/७४ देखि २०८२/८३ सम्मलाई "फलफूल दशक"को रूपमा र आ.व. २०७५ लाई "फलफूल (रोपण) वर्ष"को रूपमा अधि सारिएको छ ।

यस निर्देशनालयबाट फलफूल खेतीमा प्रत्यक्ष टेवा पुन्याउने हेतु फलफूल खेती प्रविधि सम्बन्धि अनेकन पुस्तकहरू प्रकाशित गर्दै आएको छ । यसै परिप्रेक्ष्यमा यसै आर्थिक वर्षको स्वीकृत कार्यक्रममा भए अनुसार "उष्ण प्रदेशिय फलफूल खेती प्रविधि" पुस्तक तयार गरिएको हो । प्रस्तुत पुस्तकमा फलफूलको वस्तुस्थिति, उष्ण प्रदेशिय फलफूलहरूस आँप, लिची, केरा, नरिवल, एभोकाडो, मेवा, मेकाडेमियानट, अम्वा, रुख्कटहर, अमला, वयर र सरिफा आदि वालीहरू र उष्ण प्रदेशिय फलफूलमा लाग्ने रोग कीराहरूको रोकथाम वारेका लेखहरू समावेश गरिएकाछन् । उष्ण प्रदेशिय फलफूल खेती गर्ने कृषक तथा कृषिमा अध्ययनरत विद्यार्थीका साथै फलफूलमा प्रत्यक्ष एवं परोक्ष रूपमा सरोकार राख्नु हुने सबैलाई यो पुस्तक उपयोगी हुने आशा लिएकी छु ।

यस पुस्तकमा आ-आफ्नो लेख दिई सहयोग गर्ने यस कार्यालयका अधिकृत साथिहरू लगायत यो पुस्तक यस रूपमा तयार गर्न सहयोग गर्ने यस फलफूल विकास अधिकृत श्री राजन चौलागाई लगायत निर्देशनालयका सम्पूर्ण कर्मचारी साथिहरूलाई धन्यवाद दिन चाहन्छु । अन्त्यमा, यस पुस्तकमा भएका त्रुटीहरू भएमा औल्याईदिन हुन र रचनात्मक सल्लाह सुझावहरू भएमा उपलब्ध गराईदिनु हुन पाठकवर्गहरूमा अनुरोध गर्दछु ।

**डा. रमिता मानन्धर**

कार्यक्रम निर्देशक

## विषय सूची

नेपालमा फलफूल खेती: महत्व, वर्तमान अवस्था, संभावना, अवसर र नीतिगत  
अवस्था

रमिता मानन्धर

१

उष्ण प्रदेशिय फलफूल खेती वर्तमान अवस्था

रमिता मानन्धर

१८

आँप खेती प्रविधि

पद्मनाथ आत्रेय

२०

लिच्ची खेती प्रविधि

पद्मनाथ आत्रेय

३५

केरा खेती प्रविधि

पद्मनाथ आत्रेय

४१

भुईकटहर खेती प्रविधि

पद्मनाथ आत्रेय

६१

नरिवल खेती प्रविधि

पद्मनाथ आत्रेय

६६

एभोकाडो (AVOCADO)

महेश्वर लामिछाने

६०

मेवा खेती

महेश्वर लामिछाने

६९

मेकेडेमियानट (Macadamia nut) महेश्वर लामिछाने	९३
अम्बा खेती प्रविधी राजन चौलागाई	१०८
खुखकटहर खेती प्रविधी राजन चौलागाई	११३
अमला (Indian Gooseberry) सूर्यनाथ योगी	११८
बयर (Indian Plum) सूर्यनाथ योगी	१२६
सरिफा (Custard Apple) सूर्यनाथ योगी	१३३
उष्ण प्रदेशीय फलफूलमा लाग्ने प्रमुख रोगहरु र तीनको व्यवस्थापन केशवराज काफ्ले	१३९
वोडो मिश्रण, पेन्ट र पेष्ट (लेप) वनाउने तरिका केशवराज काफ्ले	१४९
उष्ण प्रदेशीय फलफूलमा लाग्ने प्रमुख कीराहरु र तिनको व्यबस्थापन विनोद कुँवर	१५३

# नेपालमा फलफूल खेती: महत्व, वर्तमान अवस्था, संभावना, अवसर र नीतिगत अवस्था

रमिता मानन्धर

कार्यक्रम निर्देशक

## १. परिचय

नेपाल देश सानो भएतापनि भौगोलिक तथा हावापानीको विविधताका कारण यहाँ उष्ण प्रदेशीय, उपोष्ण प्रदेशीय, समशितोष्ण र शितोष्ण प्रदेशीय बोट विरुद्धवाहरू पाईन्छन् । नेपाल राष्ट्रले विश्वको ०.१५ प्रतिशत मात्र भूगोल ओगटेतापनि यस देशमा विश्वको २ प्रतिशत फूल फूल्ने बोटहरू रहेको पाईन्छ । फलफूलमा पनि विश्वको प्रमुख फलफूलहरू सबैजसो यहाँ खेती गर्न सकिन्छ । भौगोलिक उंचाईलाई हेर्दा नेपालको दक्षिणी भाग तराईमा समथर भूभाग क्षेत्रदेखि प्रायः उत्तरी भूभागतर्फ ऋमशः उँचाई बढ्दै गएको पाईन्छ, सबैन्दा कम पूर्वी तराईको भापाको केचना कबलको उँचाई करीव ५८ मीटर समुन्द्री सतहवाट माथि देखि विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८ मीटर) सम्मको उँचाई पाईन्छ । तराई तथा भित्री मधेशमा उष्ण प्रदेशीय फलफूल खेती गर्न सकिन्छ भने मध्य-पहाडमा उपोष्ण तथा सम-शितोष्ण फलफूल र उत्तर तर्फ उच्च पहाडमा शितोष्ण फलफूल खेती गर्न सकिन्छ ।

देशमा फलफूलको खेती परापूर्वकालदेखि फाटफुट रूपमा गरेको पाईन्छ र विभिन्न जनजाती, धर्म/संस्कृतिमा पनि धनी भएको हाम्रो देशमा विभिन्न चाडपर्व तथा कृयाकलापहरूमा फलफूलको महत्व रहेको छ । सामाजिक, धार्मिक, चाडपर्वहरू तथा भेटघाटमा फलफूलको प्रयोग जरूरी नै भएको पाउछौं जस्तै कि चाडपर्व र पुजापाठमा नरिवल, केरा, सुन्तला, स्याउहरूको प्रयोग गरिएको पाईन्छ । जन्मदा, बिबाह, अन्य कर्म तथा मर्दा समेत कुनै न कुनै फलफूलहरूको जरूरी भएको पाईन्छ । शरद ऋतुमा पर्न दशै, तिहार र छठमा पूजा तथा उपहारकारुपमा फलफूलको उपयोग प्रशस्तै भएको पाउछौं ।

## २. फलफूल खेतीको महत्व

माथि उल्लेख भए बमोजिम विविध भौगोलिक उँचाई र विविध हावापानीका कारण हाम्रो देशमा उष्णदेखि शितोष्ण फलफूलको खेती गर्न सकिन्छ, देहायका बुँदाहरूले फलफूलको महत्व दर्शाउँछन् ।

- कूल कृषि गार्हस्थ उत्पादन (AGDP) मा करिव एक-चौथाई योगदान वागवानी उप क्षेत्रको रहेको छ भने यस मध्ये करिव आधा हिस्सा योगदान फलफूलजन्य उत्पादनवाट हुने गरेको देखिन्छ ।
- भौगोलिक र जलवायु विविधताका कारण जैविक विविधताको धनी देश नेपालमा विश्वका अधिकांश प्रमुख फलफूलहरूको खेती गर्न सकिन्छ ।
- तराई तथा भित्री मधेशमा उष्ण प्रदेशिय अर्थात वर्षे फलफूल, मध्य पहाडमा सुन्तलाजात फलफूल तथा समशितोष्ण फलफूल, उच्च पहाडमा शितोष्ण फलफूल खेतीका व्यवसायिक खेती गर्न सकिन्छ ।
- देशका पचहत्तरै जिल्लाहरूमा व्यवसायिक पकेट क्षेत्र कायम भएको छ ।
- फलफूल खेतीले कृषकको आर्थिक अवस्थामा सुधार ल्याउन महत्वपूर्ण योगदान गर्ने र अन्नवाली खेतीले भन्दा फलफूल वाली खेतीले जीवनस्तर उकास्न धेरै नै मद्दत गर्दछ ।
- औद्योगिकीरणका लागि कच्चा पदार्थका साथै निकासी हुने अधिकाँश कृषि वागवानी जन्य बालीवस्तुहरू विशेषत फलफूल प्रकृतिका हुने गरेकाले पनि फलफूल खेती रोजगारी, निर्यात व्यापार र विदेशी मुद्रा आर्जनका हिसावले पनि आधारशिला हुन सक्छ ।
- खाद्य पोषण सुरक्षाको दृष्टिकोणले फलफूल खेतीको विशेष महत्व रहेको, घरवारी वगैचामा लगाएको एक-दुई वटा फलफूल वोटको समेत खाद्य पोषणको दृष्टिकोणले महत्वपूर्ण स्थान रहेको छ ।
- हाल नेपालमा फलफूलको प्रति व्यक्ति प्रतिवर्ष उपलब्धता ३२ के. जी. रहेको छ ।
- धार्मिक सांस्कृतिक र सामाजिक हिसावमा पनि फलफूलको स्थान उच्च रहेको छ ।
- वातावरणीय दृष्टिकोणले कृषि वनको रूपमा पनि फलफूल खेती गर्न सकिने, भूक्षय रोक्नमा सहयोगी हुने, कार्वन संचितिकरणमा सहयोग पुग्ने र वातावरण रमणीय हुने तथा कृषि पर्यटनमा सघाउ पुग्ने देखिन्छ ।

### ३. फलफूलको पौष्टिक महत्व

- फलफूलहरू प्रकृतिको त्यस्तो अनुपम उपहार हुन, जसमा स्वस्थ जीवनलाई चाहिने खनिज तत्व, भिटामिन, एन्टि अक्सिडेण्टहरू पाईन्छ ।
- फलफूल बालीहरूबाट स्वास्थ्यको लागि नभई नहुने विभिन्न पोषक तत्वहरू प्राप्त हुन्छन् । साधारणतया शारीरिक प्रक्रिया संचालन गर्न, शारीरिक वृद्धि

निरन्तर रूपले चली रहन तथा शरीरलाई सघन रोगबाट बचाउन एक स्वस्थ्य वयस्क मानिसलाई सरदर प्रतिदिन कार्बोहाइड्रेट ५००-१००० ग्राम (कामको प्रकृति अनुसार), चिल्लो पदार्थ २०-५० ग्राम (शारीरिक अवस्था हेरी), प्रोटीन ५०-५५ ग्राम, खनिज पदार्थ ४००-५०० मि.ग्रा., भिटामिन "ए" को मात्रा ३०००-४००० माइक्रोग्राम, भिटामिन "वी" को मात्रा २०-३० मि.ग्रा., भिटामिन "सी" को मात्रा ५०-६० मि.ग्रा., क्याल्सियमको मात्रा १००० मि.ग्रा. जरुरी पर्दछ भने अलि उमेर ढल्केका व्यक्ति (५० वर्ष माथिका महिला र ६५ वर्ष माथिका पुरुष) लाई क्याल्सियमको मात्रा १३०० मि.ग्रा. प्रति दिनका दरले जरुरी पर्दछ (एफ.ए.ओ./डब्ल्यु. एच. ओ. सन् २००४), तसर्थ कुन पोषक तत्वहरू कति मात्रामा आवश्यक हुन्छ भन्ने कुरा जीवनको तौर-तरिका, लैंड्रिंग तथा उमेर अनुसार फरक हुन्छ।

- हामीले खाने विभिन्न प्रकारका फलफूलमा बेगलाबेरगलै स्वाद र पोषक तत्व हुन्छन्। कार्बोहाइड्रेट र चिल्लो पदार्थ बाहेक अन्य पोषक तत्वहरू पुरा गर्न हाम्रो खानामा प्रतिदिन १०० ग्राम फलफूलको र २५० ग्राम ताजा तरकारीको आवश्यकता पर्दछ। फलफूलहरू कार्बोहाइड्रेट, प्रोटीन, खनिज पदार्थ तथा भिटामिनको राम्रो श्रोत हुन्। पशुपंछीजन्य खाद्य पदार्थ, मासुमा प्रोटीनको मात्रा बढी हुन्छ, तथापि फाईटी एसिडको मात्रा र हानीकारक पदार्थ पनि बढी हुने भएकोले पचाउन गाहो हुन्छ। स्याउमा कार्बोहाइड्रेट, भिटामिन र खनिज पदार्थ पाइन्छ। अम्बा फल पौष्टिक रूपमा भरिपूर्ण र डायट्री फाइबर प्रशस्त मात्रामा पाइन्छ। यो क्याल्सियम, पोटासियम, फलाम, भिटामिन-सी को महत्वपूर्ण स्रोत हो। आँपमा कार्बोहाइड्रेट, फाइबर, सोडियम, क्याल्सियम, जिङ्ग, कपर र भिटामिन-बी कम्प्लेक्स पाइन्छन्। मेवामा कार्बोहाइड्रेट, भिटामिन-ए, भिटामिन-सी, म्यानेसियम, कपर लगायत तत्वहरू पाइन्छन्। आँप, केरा, मेवा जस्ता पहेला फलफूलहरूमा प्रशस्त भिटामिन "ए" र "बी" पाईन्छ। एभोकाडो तथा नरिवलमा चिल्लो पदार्थ पाईन्छ। सबैजसो फलफूलहरूमा साधारण सुगर, खनिज पदार्थ र भिटामिनहरू पाईन्छन्।
- विश्व खाद्य संगठन (एफ. ए. ओ., सन् २०१०) अनुसार देशको कुल उत्पादनमा उच्च मूल्यका खाद्य वस्तु जस्तै फलफूल, तरकारी, मासु र दूधको उपलब्धतालाई हेर्दा नेपालको अवस्था त्यति नराम्रो छैन। अझ फलफूल र तरकारीको उपलब्धता त दक्षिण एशियामै सबैभन्दा बढी (११४ के.जी. प्रति व्यक्ति प्रति वर्ष) भएको देखिन्छ। तर ती उत्पादनको उपलब्धता र पहुँच भौगोलिक स्थान,

आर्थिक अवस्था, द्वन्द्व, राजनीतिक स्थिरता, यातायातको सुविधा, सामाजिक तथा लैङ्गिक भिन्नता अनुसार फरक भएको पाईन्छ ।

- फलफूलमा पौष्टिक तत्वमात्र होइन, औषधिमूलक गुण पनि हुन्छन् । फलफूलहरूको उचित मात्रामा उपभोग गर्दा रोग निको भई शारीरिक अवस्था ठिक हुँदै आउँछ र शरीरमा रोगसंग लड्न सक्ने वा प्रतिरोध गर्ने क्षमता बढ्छ । तसर्थ, फलफूललाई रोगहरू विरुद्ध रक्षा गर्ने आहारा पनि मानिन्छ । अंग्रेजीमा एउटा भनाई नै छ "One apple a day, keeps doctors away" अर्थात "दिनको एउटा स्याउ खाने गरेमा डाक्टरकोमा जानु पर्दैन" भन्ने भनाई छ । स्याउमा भएको मेलिक एसिडले रगतबाट विकार पदार्थ निकाली रगत सफा राख्न सहयोग गर्छ । यसको नियमित सेवन गरेमा फियो र किड्नीको रोग लाग्नबाट समेत बचाउँछ । त्यस्तै गरी अम्बाको सेवन मध्यमेहको रोगीका लागि अत्यन्त उपयोगी हुन्छ । अम्बामा रहेको ट्यानिन तत्वले भाडापखाला निको पार्न मद्दत गर्छ भने यो रोग लाग्नबाट पनि बचाउँछ । अंगुरको रस नियमित सेवन गर्नाले उच्च रक्तचाप नियन्त्रण हुनुका साथै हानिकारक तत्व निकाली रगत सफा गर्छ र यसमा रहेको फाइबर एवम् भिटामिन-सीले रगतमा रहेको कोलेस्ट्रोलको मात्रा घटाउँछ । आँपमा भिटामिन-ए पाइने हुनाले रतन्धो हुनबाट जोगाउँने र आँखा सुक्खा हुने रोगबाट पनि बचाउँछ ।
- विभिन्न फलफूलहरूमा भएको फाएटो केमिकल्स एण्टीअक्सीडेण्ट्सले पनि शरीरमा विभिन्न सकारात्मक भूमिका खेलेको हुन्छ, जस्तै: यी एण्टीअक्सीडेण्ट्सले हानीकारक प्री रेडिकल्सबाट जोगाई ब्लड प्रेसर, ट्यूमर जस्ता समस्यालाई घटाउने काममा सधाउँछ ।
- फलफूल/तरकारीहरूमा बढी मात्रामा रेशाहरू (Fibers) हुन्छन् जसले पाचन नली सफा राख्नुका साथै पाचन प्रक्रिया सुचारू राख्नमा सहयोग पुऱ्याउँछन् ।
- आहार सन्तुलन गर्न ताजा फलफूलले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । फलफूल र तरकारीहरू प्रायः क्षारीय प्रकृतिका हुन्छन् भने भात, रोटी, पाउरोटी, बिस्कुट, माछामासु, चिल्लो पदार्थ, चियाकफीहरू अम्लीय प्रकृतिमा पर्दछन् । तसर्थ, क्षारीय र अम्लीय दुबै समूहका खाद्य वस्तुहरूको समुचित अनुपात मिलाएर भोजन सन्तुलित बनाउन पनि फलफूलको सेवन बढाउन जरूरी छ ।


## ४. नेपालमा फलफूल खेतीको वर्तमान अवस्था

### ४.१ क्षेत्रफल र उत्पादनको अवस्था


- आ.व. २०७१/७२ को फलफूल विकास निर्देशनालयको तथ्याङ्क अनुसार फलफूलको कूल क्षेत्रफल १,५०,३८७ हेक्टर रहेको, जसमध्ये उत्पादनशील क्षेत्रफल १,१०,८०९ हेक्टर रहेको र कूल उत्पादन ९,९२,७०३ मे.टन रहेको पाईन्छ (तालिका नं. १)।
- फलफूल खेतीलाई भौगोलिक अवस्थिति अनुसार प्रमुख तीन किसिम (उष्ण प्रदेशिय, सुन्तलाजात र हिउँदे) मा विभाजन गरियो भने क्षेत्रफल तथा उत्पादनका हिसावमा उष्ण प्रदेशिय फलफूल पहिलोमा, त्यसपछि सुन्तलाजात फलफूल र अनि हिउँदे फलफूलको स्थान आउँछ।

तालिका नं. १. आ.व. २०७१/७२ को फलफूलको क्षेत्रफल, उत्पादनशील क्षेत्रफल, उत्पादन र उत्पादकत्व

क्र. सं.	वाली	क्षेत्रफल हे.	उत्पादनशील क्षेत्रफल हे.	उत्पादन मे.टन	उत्पादकत्व मे.टन/हे.
१	हिउँदे	२७१२४	१६८४९	१२८१५५	४.६
२	सुन्तलाजात	३९०३५	२५२६१	२२२७८९	८
३	उष्ण	८४२२७	६८६९९	६४१७५९	१.३
	जम्मा	१५०३८७	११०८०९	९९२७०३	८.९५



क) क्षेत्रफल




ख) उत्पादन

चित्र नं १. विगत १५ वर्षको फलफूलको क) क्षेत्रफल तथा ख) उत्पादन

विगत १५ वर्षको क्षेत्रफल तथा उत्पादनको बृद्धि दरलाई हेर्दा खेरी बृद्धि दर वर्षे फलफूलमा बढी देखिन्छ (चित्र नं. १)।

- उष्ण प्रदेशीय फलफूलहरूमा मुख्यतः आँप, केरा, लिची, सुपारी, अम्बा, मेवा, भुईकटहर, नरिवल पर्दछन्, सुन्तलाजातमा सुन्तला, जुनार, कागति, भोगटे पर्दछन् त हिउंदे फलफूलमा स्याउ, नास्पाति, ओखर, आरु, आलुबखडा, हलुवाबेद, खुर्पानी, अनार, किवी आदि पर्दछन्।
- ती फलफूलहरूका लागि उपयुक्त भौगोलिक अवस्था र उँचाईको आधारमा तयार गरिएको कृषि पर्यावरणीय हिसाव अनुसारको विभाजन चित्र. नं. २ मा दर्दिएको छ।

FIG 1-4 AGROECOLOGICAL ZONES OF NEPAL




स्रोत: वागवानी विकासको लागि गुरुयोजना, २०४८  
चित्र नं. २. नेपालको कृषि पर्यावरणीय हिसावमा विभाजित क्षेत्रहरू

## ४.२ आयात निर्यातको अवस्था

- फलफूल खेतीमा प्रचुर सम्भावना र अवसर हुँदाहुँदै पनि फलफूलको आयात प्रशस्तै भईरहेको पाइन्छ।
- आ.व. २०४८ मा तयार गरिएको वागवानीको गुरु योजना अनुसार वागवानी विकासको एकिकृत र विशिष्टकृत विकास नगरेमा वागवानी उत्पादनमा हामी भन् भन् वैदेशीक आयातमा निर्भर रहनुपर्ने वा आयात परिमाण वढाउँदै जानु पर्ने हुन्छ भनी उल्लेख भएको पाईन्छ। वागवानीको गुरु योजना तयार भएता

पनि स्वीकृत हुन पाएन र यसलाई कार्यान्वयनमा ल्याउन पाइएन । यसलाई विभिन्न कृषिसंग सम्बन्धित नीति नियमहरू निर्माणमा सन्दर्भ सामाग्रीका रूपमा प्रयोग गरेता पनि यसले मार्गदर्शन गरे अनुसार फलफूलको कार्यक्रमहरू कार्यान्वयन गर्न नपाईएकोले फलफूल अनुसन्धान र विकास नाजुक नै रहेको पाईन्छ ।

- विगत ५ वर्षको देशको आयात/निर्यात स्थितिलाई हेर्योभने आयात निकै वढ्दै गएको पाईन्छ, र यसबाट ब्यापार घाटा वढ्दै गएको देखिन्छ (चित्र नं. ३) । आ.व. २०७०/७१ मा स्याउ मात्र २ अर्बको, सुन्तलाजात फलफूल ५५ करोडको, नरिवल ३३ करोडको, अंगुर २८ करोडको, काजु २४ करोडको, र आँप २२ करोडको आयात भएको देखिन्छ (MOAD, २०७१) ।



स्रोत तथ्याङ्कः : MOAD, २०७१

चित्र नं. ३. विगत ५ वर्षको फलफूलको आयात/निर्यात स्थिति

## ५. फलफूलको उपलब्धता

- आ.व. २०७१/७२ को देशको कूल फलफूल उत्पादन र देशको जनसंख्याको हिसाव गर्दा हाल प्रति ब्यक्ति प्रति वर्ष उपलब्धता ३२ के.जी. रहेको पाईन्छ । तथापि यो उपलब्धता पहुँच, भौगोलिक स्थान, आर्थिक अवस्था, द्वन्द्व, राजनीतिक स्थिरता, यातायातको सुविधा, सामाजिक तथा लैडिक भिन्नता अनुसार फरक भएको पाईन्छ ।

- साक्षरता तथा पढाईको स्तर वढेसंगै र क्रय शक्ती बढे संगै फलफूलको उपभोग पनि बढ्दै गएको पाईन्छ । कालीमाटी तथा अन्य मुख्य शहरहरूका प्रमुख वजारहरूमा अधिकाँश फलफूल आयातीत फलफूलले ओगटेको पाईन्छ । स्वदेशी उत्पादनले कतिपय अवस्थामा आयातीत संग प्रतिस्पर्धा गर्न नसकेको पाईन्छ, साना, खण्डित र अव्यवस्थित भू-उपयोग, भौगोलिक विकटता हुनु, कृषि सामाग्री र व्यबस्थापनमा कमी हुनु, उत्पादन लागत र ढुवानी लागत बढी हुनु, उत्पादनोपरान्त प्याकेजिङ/ग्रेडिङमा कमी हुनु आदि कारणहरू पर्दछन् ।

#### ६. नेपालमा फलफूल विकास विस्तारका अवसर एवं सम्भावनाहरू

- माथि उल्लेख भए अनुसार नेपालको वृहत क्षेत्रमा बस्तुस्थिति र हावापानीको दृष्टिले क्षेत्र विस्तारको सम्भाव्यता रहेको देखिन्छ ।
- वैदेशिक रोजगारीमा जानेक्रम वढेकोले जनश्रम संकटमा पर्न थालेको, अन्नवाली तथा तरकारी बाली खेती गर्न अनुपयुक्त भिराला जमिनमा कम खनजोतको आवश्यकता पर्ने फलफूल खेती तुलनात्मक लाभको वाली हुन सक्ने देखिन्छ ।
- कतिपय फलफूल खेती कृषि जन्य औद्योगिक कच्चा पदार्थको श्रोतका रूपमा लिन सकिन्छ ।
- फलफूल खेती युवा शक्तिलाइ रोजगारी र कृषि पर्यटनका लागि समेत आकर्षण हुन सक्ने देखिन्छ ।
- साक्षरता तथा पढाईको स्तर वढेसंगै, र क्रय शक्ती बढेसंगै फलफूलको उपभोग पनि बढ्दै गएको पाईएकोले देश भित्रै पनि माग बढ्दै गरेको छ ।
- सङ्क तथा संचार विस्तारसंगै फलफूल खेतीको ढुवानी तथा वजारमा पहुँच बढ्दै गएको हुँदा पहिले मुल्य नपाई निरुत्साहित कृषकहरूले राम्रो मुल्य पाई खेती तर्फ आकर्षित भैरहेको ।
- भारत, बंगलादेश र चीनका सिमावर्ति बजारमा समेत यसको माग र निर्यात संभावना छ ।
- वातावरणीय संरक्षणको दृष्टिकोणले कृषि वनको रूपमा पनि फलफूल खेती गर्न सकिने, भूक्षय रोकनमा सहयोगी हुने, कार्वन संचितिकरणमा सहयोगी पुग्ने र वातावरण रमणीय बनाउन सघाउ पुग्ने देखिन्छ ।
- पोष्ट हार्मेष्ट ह्यान्डलिङ तथा प्रोसेसिङ अभिवृद्धिका कार्यक्रमहरूबाट उत्पादन उप्रान्त क्षति न्युनिकरण भई फलफूल खेती उत्पादनबाट नाफामा सुधारका सम्भावना देखिएको छ ।

- देशको पचहतरै जिल्लाहरूमा वागवानी विकास अधिकृत र अन्य प्राविधिकहरूको सेवा प्राप्त गर्न सकिने ।

## ७. फलफूल खेतीकालागि नीतिगत अवस्था तथा कार्यक्रमहरू

- माथि उल्लेख भए वमोजिम वागवानीको गुरु योजना तयार भएता पनि स्वीकृत हुन नपाएकोले कार्यान्वयनमा आउन पाएन । यस योजनाले देहाय अनुसारको कार्यक्रमहरू लानुपर्ने उल्लेख गरेको थियो ।
  - ✓ ब्यबसायिक फलफूल उत्पादन कार्यक्रम
  - ✓ निर्वाहमुखी फलफूल उत्पादन कार्यक्रम
  - ✓ वागवानीमा आधारित उद्योग विकास कार्यक्रम
  - ✓ अनुसन्धान र प्रसार कार्यक्रम
  - ✓ मानवीय संसाधन विकास कार्यक्रम
  - ✓ वागवानी वस्तु निर्यात सहजिकरण कार्यक्रम
- दीर्घकालीन कृषि योजना (APP) ले उच्च पहाडका लागि स्याउ र मध्य पहाडका लागि सुन्तलाजात फलफूललाई उच्च मुल्य उत्पादन वस्तुका रूपमा प्राथमिकता दिईएको थियो । उत्पादन सामाग्रीहरूलाई एकिकृत रूपमा पकेटमा लानुपर्ने लक्षित गरिएको थियो । दीर्घकालीन कृषि योजनाको अवधि आर्थिक बर्ष २०७२/७३ वाट समाप्त भएको छ ।
- राष्ट्रिय कृषि नीति (२०६१), कृषि ब्यबसाय प्रवर्द्धन नीति (२०६३), कृषि जैविक विविधता नीति २०६३ (पहिलो संशोधन) २०७१, कृषि ब्यबसाय प्रवर्द्धन नीति (२०६३), राष्ट्रिय चिया नीति (२०५७), राष्ट्रिय कफी नीति (२०६०), राष्ट्रिय बीउ विजन नीति (२०५६), पुष्प प्रवर्द्धन नीति (२०६१), राष्ट्रिय भू-उपयोग नीति (२०६९), जलवायु परिवर्तन नीति (२०६७), जैविक प्रविधि नीति (२०६३) र त्यस्तैगरी विभिन्न आवधिक योजनाहरूले पनि फलफूल तथा पुष्प खेतीसंग धेरै-थोरै रूपमा आवद्ध रहेको नै पाउँछौं ।
- दिगो आत्मनिर्भर एवं व्यवसायिक कृषि क्षेत्रको परिकल्पना सहित आर्थिक बर्ष २०७३/७४ वाट २० वर्षकालागि कृषि विकास रणनीति (ADS) (२०१६-२०३५) लागु भैसकेको छ । यस रणनीतिमा मुख्यतः वाली उत्पादनलाई यान्त्रीकरण, वजार तथा मुल्य श्रृंखलामा जोड्ने तथा पल्लिक प्राईभेट पार्टनरसिपमा आधारित गर्दै लाने नीति लिईएको छ ।
- देशको आवश्यकता, सम्भाव्यता र प्राथमिकताका आधारमा भौगोलिक विविधता

एवं विशिष्टताको सदुपयोग गर्दै सम्भाव्य फलफूल, चिया, कफी, पुष्प आदी वागवानी जन्य बालीहरूको व्यवसायिक एवं प्रतिस्पर्धी खेती प्रणालीको विकास विस्तार गरी उत्पादन तथा उत्पादकत्व वृद्धि, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा, गरिवी न्यूनीकरण र जीवनस्तर सुधारमा योगदान पुन्याउने उद्देश्यले फलफूल विकास निर्देशनालयले फलफूल खेतीमा कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

- ✓ निर्देशनालयको नियमित कार्यक्रम अन्तर्गत फार्म/केन्द्रहरूबाट फलफूल विरुवा विक्री वितरण, फलफूल माउवोट बगैचा स्याहार सम्भार जस्ता कार्यक्रमहरू गैरहेकाछन् ।
- ✓ ७५ रै जिल्लामा सम्बन्धित जिल्ला कृषि विकास कार्यालयहरू मार्फत विभिन्न फलफूलका पकेट प्याकेज कार्यक्रमहरू संचालन भैरहेका छन्, यस कार्यक्रममा यस निर्देशनालयबाट आवश्यक प्राविधिक सहयोग पुन्याई रहेको छ ।
- ✓ समय-समयमा विभिन्न फलफूलका बिशेष कार्यक्रमहरू संचालन भएका पाउँछन्, जस्तै आँप प्रवर्द्धन कार्यक्रम, अनार प्रवर्द्धन कार्यक्रम आदि ।
- ✓ स्याउको क्षेत्रफल विस्तार गरी दश वर्षमा स्याउको आयात प्रतिस्थापनका साथै निर्यात प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आ.व. २०६८/०६९ देखि केही उच्च पहाडी जिल्लाहरूमा स्याउ आत्मनिर्भर कार्यक्रम संचालनमा रहेको छ ।
- ✓ सुन्तलाजात फलफूलमा बर्षनी हुँदै गईरहेको ह्वास समस्या न्यूनीकरण गर्ने उद्देश्यले आ.व. २०७०/७१ वाट धादिङ्ग तथा पश्चिमाञ्चलका जिल्लाहरूमा सुन्तला वगैचा सुदृढिकरण अभियान कार्यक्रम संचालन भैरहेको छ ।
- आ.व. २०७२/७३ साल देखि आ.व. २०८१/२०८२ सम्मको लागी १० वर्ष भित्र नेपालमा जैतुनको विकास तथा आयात प्रतिस्थापन गर्ने मुख्य उद्देश्यले जैतुन प्रवर्द्धन कार्यक्रम संचालन भैरहेको छ ।
- कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्ग चित्रका साथ कृषि विकास रणनीति र अन्य नेपाल सरकारको नीति नियमहरूमा आधारित भई कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना गरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागु गरिदैछ । यस परियोजना अन्तर्गत कृषि भूमिको उर्वरा शक्ति र बाली उत्पादन क्षमताको आधारमा विशिष्टीकृत कृषि उत्पादन क्षेत्रलाई पकेट, ब्लक, जोन र सुपर जोनमा बर्गिकरण गरिनेछ । परियोजना संचालनको प्रथम वर्षमा प्रत्येक जिल्लामा कस्तिमा १० हेक्टरका तोकिएका संख्या गरी देशभर कूल

२१०० कृषि उत्पादन पकेटहरू, प्रत्येक जिल्लामा १०० हेक्टरका २ वटा कृषि उत्पादन ब्लकहरू गरी देशभर कूल १५० ब्लकहरू रहनेछन्। त्यसैगरी, ५०० हे क्षेत्रफलका ३० कृषि उत्पादन तथा प्रशोधन जोन स्थापना गरिनेछ। प्रत्येक प्रदेशमा एक हजार क्षेत्रफलका ७ वटा कृषि औद्योगिक क्षेत्र सुपर जोन स्थापना गरिनेछ। परियोजना अवधिभरमा यस्ता पकेट, ब्लक, जोन र सुपरजोनको संख्या मा क्रमशः बढ्दि गर्दै १५ हजार पकेटहरू, १५०० ब्लकहरू, ३०० जोनहरू र २१ सुपर जोनहरू स्थापना गरिने लक्ष्य लिइएको छ।

- प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा आ.ब. २०७३/७४ मा फलफूलका लागि सुपर जोन, जोन तथा ब्लकका लागि छनौट जिल्लाहरू तालिका नं. २ मा दिईए अनुसार हुनेछ।

तालिका नं. २. प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा आ.ब. २०७३/७४ मा फलफूलका लागि सुपर जोन, जोन तथा ब्लकका लागि छनौट जिल्लाहरू

फलफूल वाली	सुपरजोन	जोन	ब्लक
स्याउ	जुम्ला		मुस्ताङ, मनाङ, डोल्पा, मुगु, कालीकोट, हुऱ्ला, रुकुम, बाजुरा
सुन्तलाजात		स्याङ्जा, सोलुखुम्बु, उदयपुर	गोरखा, तनहुँ, पर्वत, बागलुङ्ग, कास्की, गुल्मी, अर्घाखाँची, दैलेख
जुनार		सिन्धुली	रामेछाप
जैतुन		बाजुरा	
आँप		सप्तरी	
केरा			बर्दिया

- विकसित र विकासशील देशहरू, छिमेकी देश भारत तथा चीनमा समेत फलफूल खेतीको प्रविधीमा धेरै प्रगति भैसकेको छ। उच्च घनत्वको खेती, वर्गेचामा यान्त्रीकरण, सिंचाई तथा व्यवस्थापनमा सुधार गर्दै उत्पादकत्वमा धेरै गुणा बढाईसकेको छ। हाम्रो देशमा फलफूलको आयात दिन प्रति दिन बढ्दो छ। (आँप, नरिवल, केरा जस्ता उष्ण प्रदेशिय फलफूलहरूको आयात भैरहेको पाईन्छ)।
- वैदेशिक रोजगारीमा जाने क्रम वडेकोले जनश्रम पलायन भई कृषि व्यवसाय संकटमा पर्न थालेको महसुस भएको छ। पहिला राम्रो खेति हुने पाखो जग्गाहरू

विस्तारै वाँझो हुने क्रम वढ्दो छ । यस मौजुदा चुनौतीलाई अवसरका रूपमा लिई तुलनात्मक लाभका आधारमा फलफूल खेतीमा विविधीकरण, विशिष्टिकरण, तथा व्यवसायिकरणसंगै मूल्य अभिवृद्धि र बजार माग अनुसार गुणस्तर कायममा जोड दिनुका लागि नै सन् २०७५ लाई “फलफूल (रोपण) बर्ष” का रूपमा र आ.व. २०७३/७४ देखी आ.व. २०८२/८३ सम्म “फलफूल दशक” का कार्यक्रम अघि सारिएको छ । यो कार्यक्रम कार्यान्वयनका लागि आ.व. २०७३/७४ आधार वर्षको रूपमा रहने छ र जस्ता गुणस्तरीय फलफूल विरुद्ध उत्पादन तथा वितरणको लागि आवश्यक नर्सरी पूर्वाधार अवस्था सुधार तथा श्रोत केन्द्रका रूपमा रहेका वागवानी फार्म केन्द्रहरूमा अत्यावश्यक भौतिक पूर्वाधारहरूको अवस्था सुधार, फलफूल खेतीको उत्पादन पूर्वको व्यबस्थापन तथा उत्पादन उप्रान्त फलफूल भण्डारण, प्रशोधन र बजार पूर्वाधारहरूको विकास तथा सुदृढीकरण गर्ने कार्यक्रम रहेको छ ।

- फलफूल व्यबसायलाई अभियानकै रूपमा व्यापक विस्तार गरी आगामी १० वर्ष भित्र प्रमुख फलफूलहरू (आँप, लिची, केरा, सुन्तला, कागती, ज्यामिर, स्याउ, आदी) मा देशलाई आत्मनिर्भर बनाई निर्यात प्रवर्द्धन गर्ने मुख्य ध्येय “फलफूल बर्ष” र “फलफूल दशक” ले लिएको छ ।

## ८. निष्कर्ष

- नेपालको भू-वनोट र अवस्थितिले विभिन्न प्रकारका फलफूल खेतीको प्रशस्त सम्भावना भएतापनि देशमा फलफूलको आयात परिमाण वढ्दै गएको संदर्भमा फलफूलको आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गरी देशमा रोजगारी वृद्धि तथा आर्थिक सम्वृद्धिकालागि र खाद्य पोषण सुरक्षाकालागि समेट फलफूल खेती तथा यस्को मूल्य श्रृंखलासंग सम्बद्ध विभिन्न ठोस कार्यक्रमहरू संचालन गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

## ९. संदर्भ सामग्री

FAO/WHO (2004).Vitmin and mineral requirements in human nutrition:

Report of a joint FAO/WHO expert consultation on human vitamin and mineral requirements, Bangkok, Thailand. 21-30 September, 1998, 2nd edition.

FAO (2010).FAO Stat. <http://faostat.fao.org/site/567/default/aspd#ancor>.

Accessed on September 29, 2010.

HMG Nepal (1990).Master Plan for Horticulture Development (वागवानी विकासको लागि गुरुयोजना, २०४८). (TA no.IIII-Nep). PACMAR and East Consult (P) Ltd.

फलफूल विकास निर्देशनालय, २०७२ | बागवानी विकास कार्यक्रम, बार्षिक प्रगति तथा तथ्याङ्क प्रतिवेदन | फलफूल विकास निर्देशनालय, कीर्तिपुर, काठमाण्डौ |

Kaini, B.R., G.P. Shrestha, and R. Manandhar. 2016. Six decades of fruit development in Nepal. In: Six Decades of Horticulture Development in Nepal (Silver Jubilee Special). Nepal Horticulture Society, Lalitpur, Nepal.

मानन्धर, आर., धिमाल, एस. (२०६८). मानव पोषण र स्वास्थ्यकालागि तरकारीको महत्व, उन्नत कृषि प्रविधि प्याकेजिङ् २०६७/६८,पेज १०८-११८ | कृषि प्रसार निर्देशनालयवाट २०६८ मा प्रकाशित पूस्तिका |

MOAD. 2014. Statistical information on Nepalese agriculture. Ministry of Agricultural Development.Government of Nepal, Kathmandu, Nepal.

Nepali Pradhan, S.B.,Shrestha, P.P.,Thapa,P.K. 2016.Horticulture in Nepal: Journey in the last six decades.In: Six Decades of Horticulture Development in Nepal (Silver Jubilee Special). Nepal Horticulture Society, Lalitpur, Nepal.pp: 1-17.

# उष्ण प्रदेशिय फलफूल खेती वर्तमान अवस्था

रमिता मानन्धर  
कार्यक्रम निर्देशक


## १. परिचय

उष्ण प्रदेशिय फलफूलहरू समेत समेटी विभिन्न फलफूलहरूको वस्तु स्थितिवारे पहिलो अध्याय मैं धेरै विषय वस्तु उल्लेख भै सकेको र वाली विशेषको जानकारी यो अध्याय पछि प्रस्तुत गरिने सम्बन्धित वालीहरूको अध्यायहरूमा समेटिने भएकोले यस अध्यायमा उष्ण प्रदेशिय फलफूलहरू वारे केही नसमेटिएका विषय बस्तुहरू र चित्रहरू मात्र उल्लेख गरिनेछ ।


उष्ण प्रदेशिय फलफूललाई सदावहार वा बर्षे फलफूल पनि भनिन्छ, यस्को खेती नेपालको तराई भू-भाग देखि मध्य पहाडका केही खोंच वेसीहरूमा गर्न सकिन्छ । उष्ण प्रदेशिय फलफूलहरूमा आँप, केरा, लिची, सुपारी, अम्बा, मेवा, भुईकटहर, नरिवल आदि पर्दछन् । आँपलाई फलफूलहरूको राजा पनि भनिन्छ ।

## २. उष्ण प्रदेशिय फलफूल खेतीको क्षेत्रफल र उत्पादनको अवस्था

नेपालमा बर्षे (उष्ण प्रदेशिय), सुन्तलाजात, हिउंदे फलफूल खेतीमध्ये कूल ५६% क्षेत्रफलको हिसावमा र ६२% उत्पादनका हिसावमा उष्ण प्रदेशिय फलफूल खेतीले ओगटेको पाईन्छ (चित्र नं. १) ।



क) नेपालको कूल फलफूल क्षेत्रको उष्णप्रदेशिय फलफूल, सुन्तलाजात फलफूल तथा हिउंदे फलफूलले ओगटेको क्षेत्रफल प्रतिशतमा



ख) नेपालको कूल उत्पादनको उष्णप्रदेशिय फलफूल, सुन्तलाजात फलफूल तथा हिउंदे फलफूलले ओगटेको उत्पादन प्रतिशतमा


चित्र नं. १. नेपालमा विभिन्न फलफूलहरूले ओगटेको क्षेत्रफल तथा उत्पादन प्रतिशतमा

- तालिका नं. १ मा आ.व. २०७१/७२को प्रमुख उष्ण प्रदेशीय फलफूलहरूको क्षेत्रफल, उत्पादनशील क्षेत्रफल, उत्पादन र उत्पादकत्वहरू देखाईएको छ ।

**तालिका नं. १ आ.व. २०७१/७२ मा प्रमुख उष्ण प्रदेशीय फलफूलहरूको क्षेत्रफल, उत्पादनशील क्षेत्रफल, उत्पादन र उत्पादकत्व**

वाली	क्षेत्रफल हे.	उत्पादनशील क्षेत्रफल हे.	उत्पादन मे.टन	उत्पादकत्व मे.टन/हे.
आँप	४८२४७	३८२२७	२७३१५७	७.१
केरा	१६०९६	१४३११	२३४३२०	१६.४
लिची	६६३५	४९७८	३६९५८	७.४
सुपारी	३९५८	३९०७	१४४१४	३.७
अम्बा	३८०७	२९११	२६९१४	९.२
मेवा	१५५०	११४६	१५२५५	१३.३
रुखकटहर	२३९०	१९०२	२२२०९	९९.७
भुईकटहर	१२५३	९८०	१३५१२	१३.८
नरिवल	३७३	३३१	५०२०	१५.२
जम्मा	८४२२७	६८६९१	६४१७५९	९.३


क्षेत्रफलका हिसावले कूल उष्ण प्रदेशीय फलफूलहरूमध्ये आधा भन्दा बढी अर्थात् ५७% भाग आँप फलफूलले ढाकेको पाईन्छ । त्यस पश्चात केरा, लिची, सुपारी, अम्बा आदि आउँछ (चित्र नं. २) ।




---

चित्र नं. २. आ.व. २०७१/७२  
मा कूल उष्ण प्रदेशीय  
फलफूलहरूमध्ये विभिन्न  
फलफूलहरूले ओगटेको  
क्षेत्रफल प्रतिशतमा

प्रमुख चार वटा फलफूलहरूको खेती गरिएको क्षेत्रफलका हिसाबमा विकास क्षेत्रगत रूपमा के कस्तो स्थिति छ भने वारे चित्र नं. ३ वाट बुझ्न सकिन्छ । आँपमा मध्यमाञ्चल र पूर्वाञ्चल क्षेत्रले नै भन्दै तिन-चौथाई क्षेत्र ओगटेको पाइन्छ भने केरामा पूर्वाञ्चल क्षेत्र अगाडि भएको देखिन्छ । लिचीमा मध्यमाञ्चल क्षेत्रलाई पश्चिमाञ्चल, त्यस पछि पूर्वाञ्चलले पछ्याएको देखिन्छ । सुपारीमा पूर्वाञ्चलले एक छत्र राज गरेको देखिन्छ ।




### चित्र नं. ३. नेपालका प्रमुख ४ वटा उष्ण प्रदेशीय फलफूलहरूको विकास क्षेत्रगत क्षेत्रफल

**३. उष्ण प्रदेशीय फलफूल खेतीको वेर्नाको माग तथा आपूर्ति स्थिति**  
 सरकारी फार्महरू (फलफूल विकास निर्देशनालय तथा तरकारी विकास निर्देशनालय अन्तरगतका) र देशका विभिन्न भागमा स्थापना गरिएका नीजी नर्सरीहरूवाट फलफूलका वेर्नाहरू विक्री वितरण भैरहेका छन् । फलफूल विकास निर्देशनालयले उपलब्ध वेर्नाका स्रोतहरू र विभिन्न जिल्लाहरूको माग संकलन गरी माग तथा आपूर्ति तालिका (Balance Sheet) तयार गरी सम्बन्धितहरूलाई उपलब्ध गराउने गर्दछ, तालिका २ मा विकास क्षेत्र अनुसार आ.व. २०७२/७३ मा वर्षे फलफूल माग तथा आपूर्ति तालिका (Balance Sheet) देखाईएको छ ।

तालिका नं. २ विकास केन्द्र अनुसार आ.व २०७३०७३ वर्षे फलफल विवरणातथांको श्रोत केन्द्रहरू :

क्र. स	विकास क्षेत्र	आ.व २०७३०७३ वर्षे फलफल विवरणातथांको श्रोत केन्द्रहरू :										कै.		
		आप	लिची	अम्बा	एभोकाडो	खब	केरा	आतार	मेवा	मंडेर्टे	मुँग			
१	पूर्वाञ्चल	लक्ष्य तथा उपलब्ध हाईनिर्दि अन्व	१७००	३४८८५	१७३६६	४५०	३००	५००	३१०५०	४६५०	५००	३०००	१०२६७१	
	लक्ष्य अनुसारको उत्तराखण्ड	लक्ष्य अनुसारको उत्तराखण्ड	१७००	३४८८५	१७३६६	४५०	३००	५००	३१०५०	४६५०	५००	३०००	१०१६७१	
२	मध्याञ्चल	लक्ष्य अनुसारको उत्तराखण्ड	१९१०	४४९७५	३२६१७	३००	५००	१७००	२७३००	२८६०	८२००	१२००	०	१२१९६६
	लक्ष्य अनुसारको उत्तराखण्ड	लक्ष्य अनुसारको उत्तराखण्ड	१९१०	४४९७५	३२६१७	३००	५००	१७००	२७३००	२८६०	८२००	८००	०	१२१९०६
३	पश्चिमाञ्चल	लक्ष्य अनुसारको उत्तराखण्ड	८६००	१६५००	२११३०	१९१५	३००	६५०	२३०००	१४५०	३०००	१००	०	७७०५
	लक्ष्य अनुसारको उत्तराखण्ड	लक्ष्य अनुसारको उत्तराखण्ड	८६००	१६५००	२११३०	१९१५	३००	६५०	२३०००	१४५०	३०००	१००	०	७७०५
४	मध्यपश्चिमाञ्चल	लक्ष्य अनुसारको उत्तराखण्ड	४५००	२२५००	८१५०	१४०००	४०००	४०००	१२५००	५००००	०	०	०	६१०५०
	लक्ष्य अनुसारको उत्तराखण्ड	लक्ष्य अनुसारको उत्तराखण्ड	४५००	२२५००	८१५०	१४०००	४०००	४०००	१२५००	५००००	०	०	०	६१०५०
५	सुदूर पश्चिमाञ्चल	लक्ष्य अनुसारको उत्तराखण्ड	२४००	१२६००	६५५०	६००	०	१००	११५०	०	०	०	०	१३४००
	लक्ष्य अनुसारको उत्तराखण्ड	लक्ष्य अनुसारको उत्तराखण्ड	२४००	१२६००	६५५०	६००	०	१००	११५०	०	०	०	०	१३४००
	लक्ष्यकुलजम्मा	लक्ष्यकुलजम्मा	३८११०	१३१४५०	८६७८७	५४२५	११००	६९५०	१३८५०	१५११०	११०००	३००००	०	३९४७९२
	श्रोत कुलजम्मा	श्रोत कुलजम्मा	३८११०	१३१४५०	८६७८७	५४२५	११००	६९५०	१३८५०	१५११०	११०००	३००००	०	३९१२३२

हाल नीजी नर्सरीहरूको संख्या बढ्दै गएको पाइन्छ, र परिमाणको हिसावमा कूल उष्ण प्रदेशिय फलफूल वेर्ना विक्री वितरणको १३% मात्र सरकारी फार्मवाट आपूर्ति भएको पाइन्छ भने ८७% नीजी क्षेत्रवाट आपूर्ति भएको पाइन्छ (चित्र ४)। सरकारीस्तरमा उष्ण प्रदेशिय फलफूल वेर्ना उपलब्ध हुने फार्महरूमा (१) उष्ण प्रदेशिय वागवानी केन्द्र, नवलपुर, सर्लाही (२) उष्ण प्रदेशिय वागवानी नर्सरी केन्द्र, जनकपुर, (३) उपोष्ण वागवानी केन्द्र, त्रिशुली, नुवाकोट र (४) कन्दमूल विकास केन्द्र, सिन्धुली प्रमुख छन्।



चित्र नं. ४. आ.व. २०७२/७३ मा  
सरकारी र नीजी नर्सरीहरूवाट  
आपूर्ति भएको उष्ण प्रदेशिय  
फलफूल वेर्ना प्रतिशतमा

#### ४. उष्ण प्रदेशिय फलफूलहरूमा संचालन भएका प्रवर्द्धनात्मक कार्यक्रमहरू

फलफूल खेतीको प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालमा फलफूल आयात वढ्दै गएको र निर्यात घट्दै गएको पाइन्छ उष्ण प्रदेशिय फलफूलहरू तर्फ आँप, नरिवल, केरा फलफूलहरू प्रशासतै आयात भैरहेको पाइन्छ। यसै परिप्रेक्ष्यमा आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले समय समयमा कार्यक्रमहरू संचालन भएता पनि ती कार्यक्रमहरू छोटो समय मै स्थगन गरेको पाइन्छ, उष्ण प्रदेशिय फलफूल खेती तर्फ पनि आँप तथा अनार आदिमा प्रवर्द्धनात्मक कार्यक्रमहरू संचालन भएको पाइन्छ, र छोटो समयमै टुँगाएको र निरन्तरता नपाएको देखिन्छ। प्रायः फलफूल वालीहरू वहु वर्ष पछि मात्र उत्पादन दिन शुरू गर्ने हुँदा छोटो समयकालागि आएका कार्यक्रमहरूले खासै प्रभाव पार्न नसक्ने देखि आर्थिक वर्ष २०७३/७४ देखि फलफूल दशक कै रूपमा मनाउने कार्यक्रम रहेको र यस्कालागि नेपाल सरकारवाट

"फलफूल दशक (आ.व. २०७३/७४-२०८२/८३) सञ्चालन कार्यविधी २०७३" स्वीकृत गरी कार्यान्वयनमा आएको छ । अधिल्लो अध्यायमा उल्लेख भए अनुसार फलफूल व्यबसायलाई अभियानकै रूपमा व्यापक विस्तार गरी आगामी १० वर्ष भित्र प्रमुख फलफूलहरू (ऑप, लिची, केरा, सुन्तला, कागती, ज्यामिर, स्याउ, आदी) मा देशलाई आत्मनिर्भर बनाई निर्यात प्रवर्द्धन गर्ने मुख्य ध्येय "फलफूल दशक"ले लिएको छ ।

त्यस्तैगरी अधिल्लो अध्यायमा उल्लेख भए अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा उष्ण प्रदेशिय फलफूल खेती तर्फ आ.व. २०७३/७४ मा सप्तरी जिल्लामा आँपकालागि जोन र बर्दियामा केराकालागि ब्लक रहने कार्यक्रम रहेकोछ ।

हाल केही फलफूल खेतीमा कृषि विमाको थालनी भएको छ, उष्ण प्रदेशिय फलफूल खेतीमा केरा खेतीको विमा कार्य, अन्य वालीहरूको तुलनामा अग्रणी स्थानमा छ ।

## ५. निष्कर्ष

उष्ण प्रदेशिय फलफूल खेती नेपालको तराई भू-भाग देखि मध्य पहाडका केही खोंच वेसीहरूमा मात्र व्यबसायिक रूपमा गर्न सकिएतापनि धेरै थोरै मात्रामा सवैजसो जिल्लाहरूमा गर्न सकिन्छ । काजु, नरिवल तथा आँप प्रशस्त रूपमा आयात भएको भएतापनि केरामा धेरै मात्रामा आत्मनिर्भर हुन सक्ने देखिन्छ, तथापि छिमेकी देशमा कृषकहरूलाई प्रशस्तै अनुदान तथा सहयोग रहेको हुँदा हाम्रो देशका कृषकहरूले आयातितको मूल्यसंग प्रतिस्पर्धा गर्न नसकेको देखिन्छ । तसर्थ फलफूलको उत्पादनका अलावा मूल्य श्रृङ्खलासंग सम्बद्ध विभिन्न ठोस कार्यक्रमहरू संचालन गर्नुपर्ने तड्कारो आवश्यकता देखिएको छ ।

## ६. संदर्भ सामाग्री

फलफूल विकास निर्देशनालय, २०७२ । बागवानी विकास कार्यक्रम, बार्षिक प्रगति तथा तथ्याङ्क प्रतिवेदन । फलफूल विकास निर्देशनालय, कीर्तिपुर, काठमाण्डौ । फलफूल विकास निर्देशनालय, २०७३ । फलफूल विकास निर्देशनालयका कार्यक्रम तथा प्रगतिहरू ।



## आँप खेती प्रविधि

पञ्चनाथ आत्रेय

फलफूल विकास अधिकृत

### साधारण परिचय

नेपालमा उष्ण प्रदेशिय फलफूलहरू मध्य आँप प्रमुख फल हो र यसलाई फलफूलको राजा पनि भनिन्छ । एनाकार्डिएसी (*Anacardaceae*) परिवारमा पर्ने आँपको वैज्ञानिक नाम स्याङ्गीफेरा इण्डिका (*Mangifera indica*) हो । हावापानी र माटोको दृष्टिकोणले यसको खेतीदेशको तराई देखी मध्य पहाडसम्म गर्न सकिन्छ । पाकेको आँप पुनर्ताजगी गर्न खालको र स्वादिष्ट हुन्छ जस्मा भिटामिन ए र सी प्रचुर मात्रामा पाईन्छ । पाकेको फलमा अम्ल र प्रोटीनको मात्रा थोरै भएता पनि चिनीको मात्रा भने धेरै हुन्छ । आँपको उद्गम स्थान दक्षिण-पूर्ब एसिया, खासगरी मलायन द्विप समुह मानिन्छ । परापुर्वकालदेखी नै खेती हुँदै आएको आँप पुराना ऐतिहासिक मठ मन्दिर र राणाकालिन दरवारहरूमा अझैपनि देख्न सकिन्छ ।

### उपयोग / प्रयोग

- अपरिपक्व हरिया फलहरूलाई अचार, चटनी र टुक्राहरू लाई घाममा सुकाएर अम्बुर बनाई प्रयोग गर्न सकिन्छ ।

- ताजा पाकेको फललाई सिधै खानमा प्रयोग गर्न सकिन्छ ।
- पाकेको आँपको टुक्रा र गुदीलाई डब्बामा बन्द गरेर संरक्षण गर्न सकिन्छ ।
- यसैगरी पाकेको आँपको रसलाई घाममा सुकाएर माडा वनाउन सकिन्छ ।
- तुला तुला रुखहरूका काठहरू घर तथा फर्निचर वनाउन सकिन्छ भने सुकेका डांठहरूलाई दाउराको रूपमा प्रयोग गर्न सकिन्छ ।

## नेपालमा आँपको वर्तमान अवस्था

नेपालमा फलफूलको कुल क्षेत्रफल मध्ये आँपले ४८२४७ हे. क्षेत्रफल (३२.०८%) ओगटेको छ । क्षेत्रफलको हिसावले मध्यमाञ्चल विकास क्षेत्रमा आँपको धेरै खेती भएतापनि उत्पादन र उत्पादकत्व भने पुर्वाञ्चल विकासक्षेत्रमा वढि देखिन्छ । आँप उत्पादनको लागी मुख्यगरी पुर्वाञ्चल विकास क्षेत्रमा (सिराहा, सप्तरी र उदयपुर), मध्यमाञ्चल विकास क्षेत्रमा (महोत्तरी, सर्लाही, धनुषा, वारा, पर्सा, रौतहट र धादिङ), पश्चिमाञ्चल विकास क्षेत्रमा (नवलपरासी, कपिलवस्तु र रूपन्देहि), मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा (दाङ, वाँके, वर्दिया र सुर्खेत) र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा (कैलाली र कञ्चनपुर) गरी १९ जिल्लामा व्यवसायिक आँप खेती गर्न सकिन्छ ।

**विकासक्षेत्र अनुसार आँपको कुल क्षेत्रफल, उत्पादनशिल क्षेत्रफल उत्पादन तथा उत्पादकत्व (आ.व. २०७१/७२)**

विकासक्षेत्र/ विवरण	कुल क्षेत्रफल (हे.)	उत्पादनशिल क्षेत्रफल (हे.)	उत्पादन (मे.टन)	उत्पादकत्व (मे.टन/हे.)
पुर्वाञ्चल	१७२६९	१४६२३	१०९८४४	७.५१
मध्यमाञ्चल	१८०७०	१३५९०	१०१८६४	७.५०
पश्चिमाञ्चल	४६७१	३४६५	२३२९५	६.७२
मध्यपश्चिमाञ्चल	६१७०	५०५४	२७३९८	५.४२
सुदूरपश्चिमाञ्चल	२०६७	१४९५	१०७५६	७.१९
कुलजम्मा	४८२४७	३८२२७	२७३१५७	७.१५

श्रोत: वार्षिक पुस्तिका, फ.वि.नि. २०७२

## बानस्पतिक गुण

आँप एउटा सदाबहार बोट हो । यो सिधामाथी जाने, ठाडो, हांगाहरू युक्त र चौडा आच्छादन (Canopy) भएको हुन्छ । पातहरू रातो पालुवाका रूपमा निस्कन्छन्

र पछि हरिया हुन्छन् । एउटा थुंगामा फूलको संख्या २००-४००० भन्दा बढि हुन सक्छ । धेरैजसो नेपालमा प्रचलित जातहरूमा एक-भ्रुणीय कोयाहरू हुन्छन् भने इण्डोनेसीया, थाइल्याण्ड र फिलिपिन्सका जातहरू भने बहु-भ्रुणीय हुन्छन् । बोटको मुख्य जरा (Tap root) हलुको माटोमा ४-५ मीटर सम्मको गहिराईमा जान सक्दछ । बिजु आँपका बोटहरू १०० बर्ष सम्म र कलमी बोट ७०-८० बर्ष सम्म बाँच्न सक्छ । उष्ण क्षेत्रमा सुख्खा मौसम यदि लामो समयसम्म (४ महिना) रहन्छ भने त्यहि समयमा फूल फुल्दछ, अन्यथा बर्षा याममा फूल फुल्ने गर्दछ । उपोष्ण क्षेत्रमा आँपजाडो यामको अन्त्यतिर वा बसन्तको प्रारम्भमा फुल्दछ । आँपको परागसेचन परसेचन क्रियावाट हुन्छ र स्वयंसेचन हुने सम्भावना कम हुन्छ । आँप फुलेपछि फल पाक्न साधारणतया ३-५ महिना लाग्दछ । आँपमा साधारणतया पुर्ण फूलहरूको ०.१% फूलवाट लागेका फलमात्र परिपक्व हुने गर्दछन् र वाँकी ९९.९% भरेर नै जाने गर्दछन् ।

## हावापानी

आँप विशेषगरी सामुन्द्रिक सतहदेखी २००-७०० मिटरसम्मको उचाईमा व्यवसायिक रूपमा गर्न सकिन्छ । यस्को खेतीको लागी उपयुक्त तापक्रम २०-३० डि से हुन्छ भने यस्ले तुषारो र सुख्खा सहन सक्दैन । वार्षिक औषत वर्षा १५०-२५० सेमी. हुने ठाँउमा यस्को खेती राम्रोसँग गर्न सकिन्छ । आँपको नर्सरी गर्नको लागी ६०० मिटर भन्दा माथी उपयुक्त मानिदैन ।

## माटो

कम देखि राम्रो मलिलोपना भएको, माटोको पि.एच. ४.५-७ र २ मी.गहिराई भएको माटो आँपखेतीको लागी उपयुक्त मानिन्छ । निकास व्यबस्था राम्रो भएको, पानी नजम्ने खालको माटोमा आँप खेती राम्रोसँग गर्न सकिन्छ ।

## जातीय बिषेशताहरू

क) अगौटे जातहरू

क्र.स.	आँपको जात	जातीय बिषेशता
१	बम्बई ग्रिन	रुख अग्लो र सिधा, फल मध्यम आकारको र अण्डाकार, बाह्य रंग स्याउ जस्तो हरियो, गुदी सुन्तला रंगको, रसदार र मीठो, रेशा थोरै, भण्डारण क्षमता उत्तम, फलाई मध्यम ।
२	बम्बई एलो	रुख अग्लो र सिधा, फल मध्यम आकारको र अण्डाकार, बोक्रा मोटो र खस्तो, गुदी पहेलो, कडा सुगन्धित, स्वाद धेरै मीठो, केही रेशाहरू भएको, फलाई मध्यम, भण्डारण क्षमता कम
३	कृष्ण भोग	रुख भध्यम, फल मध्यम, करीब करीब गोलो, बोक्रा मध्यमबाकलो, गुदी हलुका पहेलो, स्वाद मीठो, रसदार, बढि फल्ने, भण्डारण क्षमता उत्तम
४	अल्फान्सो	रुख मध्यम, फलसानो, अण्डाकार, गुदी एप्रिकोट रङ्गको सुगन्धित, बढि गुलियो र रसदार, रेशा बिहीन, गुणस्तर राम्रो, फलाई मध्यम
५	गुलाबखास	रुख मध्यम, सीधा, फल सानो, अण्डाकार, बोक्रा मध्यम बाकलो, मीठो सुगन्ध, रेशा थोरै, फलाई मध्यम

#### ख) मध्यम जातहरू

क्र.स.	आँपको जात	जातीय बिषेशता
१	दशहरी	रुख मध्यम, फल मध्यम, बोक्रा पातलो र नरम, गुदी पहेलो, स्वाद अति मीठो, रेशा बिहीन गुदी, भण्डारण क्षमता राम्रो, केही हदसम्म प्रत्यक बर्ष फल्ने ।
२	मालदह	रुख मध्यम, फल मध्यम, बोक्रा पातलो र नरम, गुदी पहेलो, सुगन्धित, स्वाद मीठो, भण्डारण क्षमताकम, राम्रो फलाई
३	लङ्घस	रुख अग्लो र फिजिने किसिमको, फलको आकार ठूलो र अबलौगिस, गुदी पहेलो र मीठो, उत्पादन बढि एकत्रो बाली
४	जर्दा	रुख मध्यम, फल मध्यम, अण्डाकार, सतहको रङ्ग क्रिम जस्तो, चिल्लो, बोक्रा मध्यम बाकलो, सुगन्धित, मीठो रसदार, रेशा धैरै, फलको गुणस्तर राम्रो, बढि फल्ने, भण्डारण क्षमता उत्तम

क्र.स.	आँपको जात	जातीय बिषेशता
५	अप्रपाली (दशहरी/निलम)	यो माल्फर्मेशन (Mango malformation) रोग कम, बोट सानो, हरसाल फल्ने जात हो । फल सानो तर छिटो पाक्ने हुन्छ । यसमा रातो सिंदुरे रोग प्रसस्त लाग्छ । यो जातको फल मीठो हुन्छ । यो हाइब्रिड जात हो ।
६	मलिलका (निलम/दशहरी)	यो प्रत्यक वर्ष फल्दछ, फल ठुलो आकारको हुन्छ । यो हाइब्रिड जात हो ।
७	रत्ना (अल्फान्सो)/ निलम	अल्फान्सो जातमा स्पोन्जी टिस्यूको समस्याका साथै हरसाल नफल्ने हुँदा निलम जातसंग बर्णशंकर गरी रत्ना निकालिएको हो । यो जात हरसाल फल्ने आँपहो र यसमा स्पोन्जी टिस्यूसमस्या पनि छैन । यो हाइब्रिड जात हो ।

### ग) पछौटे जातहरू

क्र.स.	आँपको जात	जातीय बिषेशता
१	चौसा	रुख अग्लो र फैल्ने खालको, फल मध्यम, गुलियो रसदार, रेशा कम, फलको गुणस्तर अति उत्तम, फलाई ठिकैको, भण्डारण क्षमता असल
२	कलकत्तीया	रुख मध्यम, फल मध्यम, अब लौडिक (Oblongish), सतहको रंग हरियो, गुदी पहेलो, बढि गुलियो नभएको, बढि फल्ने, भण्डारण क्षमता असल
३	निलम	रुख मध्यम, फल मध्यम, अण्डाकार टेढो, सतहको रंग पहेलो, बोक्रा मध्यम बाकलो, गुदी रेशा बिहीन, स्वाद मीठो, फलको गुणस्तर राम्रो, बढि फल्ने, भण्डारण क्षमता राम्रो
४	सफेदा लखनउ	रुख अग्लो र सीधा, फल सानो र एउटै आकारको, सतह नरम, बोक्रा मध्यम बाकलो, गुदी नरम र खुर्पानी फलको रंग जस्तो, रसदार र मीठो, मध्यम सुगन्धित, रेशादार, फलको गुणस्तर राम्रो, बढी फल्ने, भण्डारण क्षमता उत्तम
५	फजली	रुख ठूलो, फल लामो-चौडा र ठूलो, गुदी रेशादार र मीठो, भण्डारण क्षमता मध्यम

क्र.सं.	आँपको जात	जातीय बिषेशता
६	तोतापर (बगलोरा)	रुख पुङ्को र सीधा, फल सानो र बाङ्गे टिङ्गे, सतह नरम, बोक्रा मध्यम बाकलो, गुदी पहेलो, रसदार, मीठो, बढी फल्ने, भण्डारण क्षमता कम

## एक-भ्रुणणीय र बहु-भ्रुणणीय आंपहरू

### एक-भ्रुणणीय आंपहरू

- एक-भ्रुणणीय आँपको कोयामा एउटा मात्र भ्रुणण हुन्छ, तसर्थ यसबाट एउटा बोट मात्र उत्पादन हुन्छ ।
- भ्रुणण वर्णसंकर (hybrid) हुन्छ । यसको निर्माण दुई जातको बोटका फूलहरूको गर्भाधान प्रक्रिया बाट हुन्छ ।
- एक भ्रुणणीय आँपको कोयाबाट उमारिएको बोट माउ सरह हुँदैन ।
- नेपालमा पाईने सबै जातहरू एक भ्रुणणीय हुन् ।

### बहु-भ्रुणणीय आंपहरू

- बहु-भ्रुणणीय आंपका कोयामा एक भन्दा बढी भ्रुणणहरू हुन्छन् तसर्थ, यस्तो कोयाबाट एक भन्दा बढी बिरुवाहरू उत्पादन हुन्छन् ।
- थुप्रै भ्रुणहरू मध्य एउटा मात्र ऋसिङ्ग (गर्भाधान) प्रक्रियाबाट उत्पन्न हुन्छ । बाँकी सबै माउको ओभ्यूल (Ovule) कोषको बिभाजन बाट बन्दछन् । यिनले अरु कुनै जातको तत्त्व ग्रणण गरेको हुँदैन ।
- बहु-भ्रुणणीय आँपको कोया रोप्दा थुप्रै बिरुवाहरू निस्कन्छन् । यी बिरुवाहरू माउ सरह हुन्छन् ।
- नेपालमा बहु-भ्रुणणीय जातका आंपहरू पाईदैनन् ।

## विरुवा प्रसारण (प्रजनन्) विधि

मुख्य गरी आँप लैड्डिक र वानस्पतिक प्रजनन् विधिवाट प्रसारण गर्न सकिन्छ ।

### (क) लैड्डिक प्रजनन् विधि (Sexual Method)

- यस तरिकामा प्रजनन् बिउबाट गरिन्छ, बीउ एक-भ्रुणणीय वा बहु-भ्रुणणीय हुन्छन् ।
- मानिसले जानेको सबैभन्दा पुरानो, सस्तो र सजिलो प्रजनन् गर्ने तरिका बीउबाट नै हो ।

- धेरैजसो मुख्य जातहरूको बिकास बिउ बाटै भएको हो ।
- बिजु बोट धेरै अबधि सम्म बाँच्छ र बढी फल्दछ तर कलमी बोट भन्दा धेरै ढिलो फल्दछ ।
- बहु-भ्रुणणीय बिउको प्रयोग गर्नुपर्दछ किनभने यसमा माउकै गुण हुन्छ ।
- एक-भरूणीय बिउलाई कहिल्यै पनि प्रयोग गर्नु हुँदैन किनभने यो माउ बोट सरह हुँदैन र यसमा लागेको फलको गुणस्तर पनि कमसल हुन्छ ।

### (ख) वानस्पतिक प्रजनन् विधि (Sexual Method)

#### १. इनर्चिङ् वा एप्रोच ग्राफिटड

यो नेपालको सबैभन्दा प्रचलित तरिका हो । यस तरिकामा रुटस्टकलाई माउ बोटको हाँगा सँग कलमी गरिन्छ । माउ बोटको हाँगा माउ बोटबाट अलग गरिएको हुँदैन ।

#### रुटस्टक उत्पादन र हेरचाह

- फल टिप्ने मौसममा आँपका कोयाहरू संकलन गरी रुटस्टकहरू उमार्ने काम गरिन्छ ।
- ताजा र स्वस्थ कोयाहरू रोन्जुपर्दछ, किनभने ३ सातापछि कोयाहरूको उमारशक्तिमा हास हुन जान्छ ।
- थोरै मात्रामा बिजु बिरुवाको आबश्यकता भएमा उपयुक्त साइजको पट वा भाँडाहरूलाई कम्पोष्ट र माटोको मिश्रणले भरेर कोयाहरू रोपिन्छ ।
- बृहत रूपमा रुटस्टक उत्पादन गर्नुपरेमा राम्ररी मलखाद प्रयोग गरिएका ब्याडहरू प्रयोग गरिन्छ ।
- कोयाहरूलाई लाईनमा रोपिन्छ, लाईन बीचको दूरी ३० से.मी.र कोया बीचको दूरी १५ से.मी.राखिन्छ ।
- कोयाहरू २०-२५ दिन भित्रमा उम्रन्छन् र १० महिना सम्म नर्सरी ब्याडमा हुर्काएपछि ग्राफिटड गर्न लाएक हुन्छन् । त्यतीबेलासम्म यिनीहरू ४०-५० से.मी.अग्ला भैसकेका हुन्छन् ।
- यस अबधिमा ब्याडहरू भारपातबाट सफा राखिन्छ । रुटस्टकको बृद्धिका लागि मलखादको प्रयोग गरिन्छ । १५-२० के.जी. एमोनियम सल्फेट प्रति कड्डाका दरले दुई लाइनको माझमा छरेर माटोमा मिलाईन्छ । मलखादको प्रयोग पश्चात हलुका सिंचाई गरिन्छ । मलखादको प्रयोग जनबरी (माघ) मा गरिन्छ ।

## रूटस्टक उखेल्ने काम

- रूटस्टक उखेल्नु भन्दा केहिं दिन अधि ब्याडहरूमा राम्ररी सिंचाई गरिन्छ ।
- बिजु बोटहरूलाई २०-२५ से.मी.ब्यास भएको माटोका गोला सहित उखेलिन्छ । जराहरू नष्ट हुन नदिन साबधानि अपनाईन्छ ।
- ब्याडबाट बिरुवा उखेलेर २५×१५ से.मी.को प्लाष्टिक पटमा रोपी हार्डेनिङ्गको लागि रुखमुनी ३ साताजति राखिन्छ । यस अबधिमा हजारीले प्रत्यक दिन सिंचाई गरिन्छ ।
- ३ साताको हार्डेनिङ्ग पछि रूटस्टकहरू कलमी योग्य हुन्नन् ।
- प्लाष्टिक पटहरू महंगो हुने भएकाले नर्सरी धनीहरूले रूटस्टकको जरामा भएको माटोलाई बेर्न धानको पराल प्रयोग गर्दछन् ।

## माउबोट र सायनको छनौट

- सायनका लागि स्वरथ, बयस्क र राम्रो बृद्धि भएको असल बोट छनौट गरिन्छ । कलमी कार्यलाई सजिलो पार्न माउ बोटका हाँगाहरूलाई सकेसम्म भुईमा छुनेगरी नुगाईन्छ ।
- छनौट गरिएको सायनको उमेर र मोटाई रूटस्टक सरह नै हुनुपर्दछ ।

## इनर्चिडको तरिका

- बृद्धि भैरहेको बेला जब रुखका कोषहरूमा रस स्वतन्त्रता पूर्वक प्रवाहित भैरहेको हुन्छ, त्यतिबेलानै कलमी गर्नुपर्छ । नेपालमा कलमीका लागि उपयुक्त समय बर्षा ऋतुको मध्य अर्थात श्राबण महिना (जुलाई) हो ।
- पटमा हुर्काईएका बिजु बोटहरूलाई माउ बोटको नजिकै लगिन्छ । त्यस्तै सायनको डाठ प्रत्यक रूटस्टकका लागि छनौट गरिन्छ । साधारणतया ६-८ महिना सम्मको टुप्पाका हाँगाहरू कलमीका लागि छनौट गरिन्छ ।
- सायनलाई पहिले तलपटि नुगाएर रूटस्टकलाई छुने गरी माथि तिर धनुष आकारमा उठाईन्छ । रूटस्टक र सायनले छोएको भागलाई ताढेर कलमी गरिन्छ ।
- धारलाग्ने चक्कुका मद्दतले रूटस्टकको डाँठबाट ५-६ से.मी. लामो करिब ०.७५ से.मी. चौडा र ५ से.मी. गहिरो पातलो काठ सहितको टुक्रा ताढेर घाउ बनाईन्छ । यस्तै प्रकारको घाउ सायनको डाँठमा पनि बनाईन्छ ।

- रूटस्टक र सायनको डॉठमा बनाइएको घाउ चिल्लो, समतल र सम्म परेको हुनुपर्छ ।
- रूटरूटक र सायनको काटेको भागलाई आपसमा जोडेर सुथरीको डोरीले बाँधिन्छ । सुथरीको डोरीमा मैन दलिन्छ । यसले गर्दा ग्राफ्ट गरेको भागमा पानी र हावा प्रबेश गर्न पाउँदैन ।
- रूटस्टक र सायनको जोडिने प्रक्रिया ६०-७५ दिनमा पुरा हुन्छ । इनर्चिङ्डबाट ८०-८५% सम्म सफलता हासिल हुन्छ ।
- रूटस्टक र सायन बीचको जोडिने कार्य पूरा भै सकेपछि सायनलाई जोर्नी मुनिबाट काटेर माउ बोटबाट अलग गरिन्छ । सायनलाई अलग गर्ने कार्य दुई पटकको कटाई बाट पूरा गरिन्छ
- रूटस्टकको टुप्पा जोर्नीको ठिक माथी काटेर हटाईन्छ ।
- यस प्रकार तयार गरिएको कलमी बोटलाई आँशिक छायाँदार ब्याडमा ७-८ महिना हुर्काएर बिक्री बितरण गरिन्छ ।

## भिनियर ग्राफिटझ

- यस तरिकामा ८-१० महिनाको बिजु बिरुवा लाई रूट स्टकको रूपमा प्रयोग गरिन्छ । माटोको गोला सहित रूटस्टकलाई नर्सरी ब्यडबाट उखेलेर २५/१५ से.मी.को प्लाष्टिकको थैलामा सारिन्छ र हाईनिझ्ल लागि रुख मुनी ५-६ हप्ता सम्म राखिन्छ ।
- जमिनको सतहबाट ३० से.मी.को उचाईमा रूटस्टकको डॉठमा छड्के काटेर मुनीबाट तेर्सो काटी काठ सहितको बोक्राको टुक्रालाई हटाईन्छ ।
- ३-४ से.मी. ब्यास र ८-१० से.मी.लामो सायन छनौट गरिन्छ । सायनमा भएका सम्पूर्ण पातहरुलाई अलिकति भेट्नो छाडेर हटाईन्छ ।
- सायनको फेंदको टुप्पाको एक छेउमा सफासँग एक छड्के कटाई बनाउनु पर्छ । टुप्पामा उल्टो (लामो) छेउ तिरबाट अर्को कटाई बनाई काठको टुक्रा हटाईन्छ जसले गर्दा रूटस्टकमा बनाइएको घाउमा राम्ररी अडिन सकोस् ।
- यसरी तयार पारिएको सायनको फेदलाई स्टकमा घुसारेर रबर वा २ से.मी. चौडा प्लाष्टिकको टुक्राले बाँधिन्छ ।
- ६०-७५ दिनमा जोडिने क्रिया पूरा हुन्छ । जोडिने अवधि भरी कलमी गरेको बिरुवा लाई बरोबर सिंचाई गरिन्छ ।
- भिनियर ग्राफिटझ गर्ने सबैभन्दा उत्तम समय बैशाख १५-आषाढ १५ (May-June) हो ।

- यस तरिकामा इनर्चिङ् भन्दा एउटा ठूलो फाईदा छ, त्यो हो, यदि ग्राफिटङ्ग सफल भएन भने रुटस्टकलाई पुन ग्राफिटङ्गका लागि प्रयोग गर्न सकिन्छ ।
- साधारणतया घुसारेको २० दिन पश्चात सायन पलाउन थाल्दछ ।
- यस तरिका बाट ६०-७०% सफलता प्राप्त हुन्छ ।

## **क्राउन ग्राफिटङ्ग**

यस तरिकामा रुटस्टक लाई जमिन देखि ३० से.मी.को उचाईमा सम्म पारेर काटिन्छ । अनि फाली आकारको घाउ बनाईएको सायनलाई रुटस्टकको चिरामा घुसारिन्छ ।

## **सायन र रुटस्टकको तयारी**

- सिधा, स्वस्थ १२-१५ से. मी. लामो र २ से. मी. ब्यास भएको सायनलाई माउबाट काटेर ल्याईन्छ ।
- सायनको तल्लो भागलाई दुबै छेउँबाट छडके काटेर ६-७ से. मी. लामो फाली आकार बनाईन्छ । कटाइको काम शुषुप्त आंख्लाको ठिक मुनीबाट प्रारम्भ गरिन्छ । यसबाट ग्राफिटङ्गलाई छिड्यै पलाउन मद्दत मिल्छ ।
- जमिनको सतह देखि ३० से. मी. को उचाई बाट रुटस्टकको टुप्पालाई काटेर हटाईन्छ ।
- दुटाको टाउको बाट तलतिर २ वटा ६-७ से.मी. लामो चिरा बोक्रालाई छेड्ने गरी बनाईन्छ ।
- दुई चिराको दूरी सायनको फारी आकारको चौडाइ भन्दा अलिकति बढी राखिन्छ ।
- दुई कटाई बीचको बोक्रालाई हटाएर सायनको फारी भागलाई घुसारिन्छ ।
- बोक्रालाई तानेर फारी आकारलाई पुरै छोपिन्छ र काटिएका पूरै भागमा मैन दलिन्छ र कलमी गरेको भागलाई प्लाष्टिकको टेपले बाँधिन्छ ।
- नेपालमा क्राउन ग्राफिटङ्ग गर्ने सबैभन्दा राम्रो समय असोज-कार्तिक (Sept-Oct) हो ।
- जोडाईको प्रक्रिया ६० दिन भित्र पुरा हुन्छ ।

## **स्टोन ग्राफिटङ्ग र इपिकोटाईल ग्राफिटङ्ग**

- प्रजननको यो सजिलो, सस्तो र छिटो तरिका हो । यस तरिकामा कलिलो रुटस्टकलाई चाहिएको जात सँग कलमी गरिन्छ ।

- ७-१० दिनको कलिलो बिजु बिरुवा लाई कोया सहित उखेलिन्छ ।
- ब्याडमा भएका थुप्रै बिरुवाहरू मध्य बृद्धि राम्रो भएको, स्वस्थ, सीधा र मसिना जरा धरै भएका बिरुवा लाई उखेलेर १५x१० से. मी. को पटमा सारिन्छ । पटलाई १:१ कम्पोष्ट र माटो भएको मिश्रणले भरिन्छ । सार्नु भन्दा अगाडि मुख्य जराको टुप्पो (५-६ से.मी.सम्म) काटिन्छ ।
- पटमा सारिएका बिरुवाहरूलाई सिंचाई गरेर बाँस र धानको परालले बनाइएको छाप्रो मुनी राखिन्छ ।

## सायन र रुटस्टको तयारी

- ८-१० से. मी. लामो, स्वस्थ, २-३ महिनाको र ३-४ आँख्ला भएको सायन डॉठलाई माउ बोटबाट काटेर त्याईन्छ ।
  - सायनको तल्लो पुछारमा ३-४ से. मी. लामो फारी आकार बनाईन्छ ।
  - रुटस्टक लाई ६ से.मी.को उचाई बाट काटेर टुप्पा हटाईन्छ यसरी छुट्याईएको रुटस्टकको टुप्पाको माझबाट धार लाग्ने चक्कुले ३-४ से.मी. लामो चिरा बनाईन्छ ।
  - सायनको फाली आकार लाई रुटस्टकको टुप्पामा बनाइएको चिरामा घुसारेर ३ से. मी. चौडा प्लाष्टिकको टेपले बाँधिन्छ ।
  - जोड्ने प्रक्रिया २० दिनमा पुरा हुन्छ । यस अवधिमा कलमी बोटलाई बराबर सिंचाई गरिन्छ ।
  - कलमी बोट उही बर्ष बिक्री लायक हुन्छ ।
  - यसबाट ६०-६५ प्रतिष्ठत सफलता प्राप्त भएको छ ।
- आँपको प्रजनन् यसको अलावा अरु थुप्रै तरिकाहरू प्रयोग गरिएका छन् जस्तै: टड्ग्राफिटड्ग, साइड ग्राफिटड्ग र बिभिन्न प्रकारका बडिङ्ग आदि । तर यस प्रकारका ग्राफिटड्ग तथा बडिङ्गहरू नेपालमा कम सफल भएका छन् ।

## खाडल खन्ने र पुर्ने

- जग्गालाई राम्ररी जोतेर सम्याईन्छ
- रोप्नुभन्दा कम्तिमा २ महिना अगाडि (०.७५-१ मी. गहिराईको) खाडल खनिन्छ ।
- खाडललाई १ महिना वा बढी अवधि सम्म खुला छोडिन्छ, यसरी खुला छोडनाले भित्रीभाग राम्ररी तात्छ र रोग कीराको प्रकोप कम हुन्छ।
- बर्षा हुनु अगावै खाडललाई कम्पोष्ट (प्रति खाडल ३०-४० के.जी. कुहिएको गोबर

मल, २ के. जी. हाडको धुलो र ५ के. जी. खरानी) र माटोको मिश्रणले पुरिन्छ र सुरुको बर्षाबाट खाँदिन छोडिन्छ ।

## लगाउने समय

- नेपाल अधिराज्य भरी सबैभन्दा उत्तम रोप्ने समय बर्षा याम (जेष्ठ-श्रावण) हो । बढी पानी पर्ने क्षेत्रहरू भापा, मोरछ र चितवनमा बर्षाको अन्त्यतिर रोप्नु पर्छ । कम पानी पर्ने क्षेत्रहरूमा मनसुनको प्रारम्भमा रोप्नुपर्छ ।
- सबैभन्दा राम्रो रोप्ने समय बेलुकीपख हो । दिउंसो रोप्दा पातहरूले बढी पानी उत्स्वेदन क्रियामा खर्च गर्ने हुँदा बोट ओइलाउंछ ।

## लगाउने दूरी

- बोट ठूलो हुने ठाँउमा बोटको दूरी १२-१४ मी.
- सुख्खा क्षेत्रमा जहाँ बोटको बृद्धि राम्रो हुन्न, बोटको दूरी ८-१० मी.राखिन्छ ।
- पहाडको भिरालो जग्गामा त्रिभुजाकार तरिका बाट बोट देखि बोटको दूरी ९ मी.र लाईन देखि लाईनको दूरी ११ मी. राखिन्छ ।
- अप्रपाली आँपको लागि ५-६ मी.को फरकमा रोपिन्छ । उच्च घनत्वमा विरुवा रोपन गर्दा दुरीलाई अझै कम गर्न सकिन्छ ।

## लगाउने तरिका

- कलमी बोटको जरामा भएको माटो पुरिने गरी खाडलबाट माटो फिकिन्छ ।
- कलमी गरेको आँपको बोटलाई माटोको गोला सहित खाडलको माखमा रोपिन्छ ।
- अनि बोटको बरिपरिको माटोलाई राम्ररी थिचिन्छ ।
- सानो बेसिन बनाएर बोटलाई सिंचाई गरिन्छ ।
- कलमीको जोर्नीलाई माटोमुनी पुर्नुहुन्न ।
- कलमीको बोटलाई हावाले भाँच्नबाट जोगाउन काठको टेको दिनुपर्छ ।

## सिंचाई

- आँपलाई सालभरीनै सिंचाई आवश्यकता नपरेतापनि वृद्धि विकासको खास समयमा आवश्यक मात्रामा सिंचाई दिनुपर्छ ।
- बलौटे माटो र कम पानीपर्ने क्षेत्रहरूमा बोटहरूलाई शरद ऋतुमा एकपटक राम्ररी सिंचाई गर्नुपर्छ ।

- यस सिंचाइले फूलफुल्न मद्दत गर्छ ।
- फलभर्ने प्रक्रिया रोकनका लागि फल लाग्ने बेलामा २-३ पटक सिंचाईको आबश्यकता पर्दछ ।
- बेसिन अथवा रिङ् वनाएर सिंचाई दिनु पर्दछ ।

## मलखाद प्रयोग गर्ने मौसम

- उष्ण हावापानी भएको स्थानमा मलखाद प्रयोग गर्ने सबैभन्दा राम्रो समय मनसुनको प्रारम्भ हो ।
- उपोष्ण क्षेत्रमा फूल फुल्नु भन्दा २ महिना अगाडि मलखादको प्रयोग गरिन्छ ।
- मलखाद प्रयोग गर्ने समय
- बोटको फेदको बरिपरि ६० से. मी.चौडा र १५ से. मी. गहिरो कुलेसो बनाईन्छ ।
- १ बर्षको बोट छ भने फेददेखि ३० से.मी.को दूरीमा कुलेसो बनाईन्छ ।
- प्रत्यक बर्ष कुलेसाको दूरी बोटको फेद देखि २० से.मी.जति बढाईन्छ ।
- मलखाद लाई कुलेसोमा राखेर राम्ररी माटोमा मिसाईन्छ ।

## काँटछाँट

- नेपालमा खेती गरिने सबैजसो आँपका जातहरू ठाडो प्रकारका छन् । यिनीहरूले समरूप हांगा प्रणाली बनाउने हुंदा काँटछाँटको आबश्यकता त्यति पर्दैन ।
- समय समयमा सुकेको र रोगी हांगाहरूलाई काटेर हटाई दिनुपर्छ ।
- बयस्क बोटको केन्द्रीय भागलाई वारपार गर्ने हांगाहरूलाई पनि काटेर हटाई दिनुपर्छ ।
- युगा बिरुवाको कलमी गरेको भाग भन्दा मुनी रुटस्टकबाट निस्केका पालुवाहरू काटेर हटाई दिनुपर्छ ।
- पहिलो ३ बर्ष भित्र फुल्ने सबै फूलहरूलाई हटाई दिनुपर्छ । किनभने यिनीहरूले बोटको बृद्धिमा असर पार्दछ ।

## गोडमेल र अन्तरबाली

- आँपको बगैचालाई सालभरी नै खाली राखिन्न ।
- बगैचालाई सफा राख्न बर्षमा २ पटक जोतिन्छ ।
- समय समयमा भारपात निकाल्ने र बोटको वरिपरि खन्ने काम गरिन्छ ।
- युवा बगैचाको खाली ठाउंमा ४-५ बर्ष सम्म छोटो अबधिका होंचा बालीहरू

लगाएर प्रयोग गरिन्छ । जस्तै-खुर्सानी, गोलभेडा, केराउ, सिमी, काउली, बन्दा, अदुवा, हलेदो आदिको खेती गर्न सकिन्छ ।

## फुल्ने र फललाग्ने

- रोपेको ४-५ बर्ष देखि कलमी बोटहरू फल्न थाल्दछन् ।
- फूल फुल्ने समयलाई स्थानीय हावापानीको स्थितिले असर पार्दछ ।
- तराई र भित्री मधेशमा आँपका बोटहरू फागुन-चैत्र (Feb-March) मा फुल्दछन् । फूल फुल्ने प्रक्रिया ६-८ हप्ता सम्म जारी रहन्छ ।
- आँपको फूल र फल मुख्यतया टुप्पाका हाँगाहरूमा लाग्दछन् । टुप्पाको कोपिलाहरूको अभाबमा अक्जुलियरी (Auxillary) कोपिलाहरूमा पनि फल लाग्दछ ।
- सुख्खा हावापानीले फुल्ने प्रक्रियालाई उत्तेजित गर्छ र बादल युक्त हावापानी र जाडोको बर्षाले ढिलो गर्छ ।
- माघ देखि चैत्र सम्म निस्केका ८-१० महिना परिपक्व हाँगाहरूमा साधारणतया फूल पुल्छ त्यसपछि मनसुन र असोज उप्रान्त निस्केका हाँगाहरू पुष-माघमा बिरलै फुल्ने गर्छ ।
- नेपाल अधिराज्य भरी आँपको फूलफुल्ने समय पुस १५ - माघ १५ (Feb) महिना हो ।
- तराई र भित्री मधेशमा सालभरीमा आँपले ३ पटक नयाँ पालुवाहरू (Flushes) उत्पादन गर्दछ ।
- पहिलो पालुवा फागुन-चैत्र (Feb-March) सम्म, दोश्रो बैशाख-जेष्ठ (April-May) सम्म र तेश्रो श्राबण-भाद्र (July-Aug) मा उत्पादन गर्दछ ।

## आँपमा एकत्रो फल्ने (बर्ष बिराएर फल्ने) बानी

आँप नियमित रूपमा फल्दैन (एक बर्ष फल्छ अर्को बर्ष फल्दैन) । यस प्रकारको फल्ने बानीलाई आँपमा एकत्रो फल्ने बानी भनिन्छ । जुन बर्ष आँप बढी फल्छ त्यस बर्षलाई फल्ने बर्ष (On year) र कम फल्ने वा नफल्ने बर्षलाई नफल्ने बर्ष (Off year) भनिन्छ ।

## एकत्रो फल्ने बानीलाई असर गर्ने तत्वहरू

एकत्रो फल्ने बानीलाई असर गर्ने थुप्रै तत्वहरू छन् ।

(क) बाह्य तत्वहरू- प्रकाश, तापक्रम, हावा, सापेक्षिक आद्रता, चिस्यान, रोग र कीरा आदि ।

(ख) आन्तरिक तत्वहरू- फिजियोलोजिकल, पोषण सम्बन्धि, लैंड्रीक अनुपात र हरमोन को सन्तुलन ।

## आँपका मुख्य मुख्यरोगहरू तथा कीराहरू आँपको रोगहरू

१. कोत्रेरोग (Anthracnose)
२. सेतो धुलेडुसी (Powdery mildew)
३. आँपको बिकृति रोग (Mango malformation)
४. कालो टुप्पा (Black tip)
५. कालोपत्रे (Sooty mould)

## आँपको कीराहरू

१. आँपको फड्के कीराहरू (Mango hopper)
२. आँपको फलको फिंगा (Fruit fly)
३. आँपको कोढिया कीरा (Mango Mealy bug)
४. आँपको कोयाकोरबीजको घुन (Stone weevil)

## फल पाकने

- आँपको थुप्रोमा क्यालिस्यम कार्बाईट राख्नाले आँप पाकने प्रक्रिया लाई तीव्र गर्छ ।
- २ मि. ली. इथेरोल लाई १० लि. पानीमा मिसाएर छर्दा पाकने प्रक्रिया भन तीव्र हुन्छ ।

## उत्पादन

आँपको उत्पादन तथा उत्पादकत्व विविध कुराहरू जस्तै माटो, हावापानी, जात, वगैचा व्यवस्थापन, रोग कीराको प्रकोप आदीमा भर पर्दछ तर साधारणतया युवा बोटहरू (५-६ बर्ष) मा प्रत्यक बर्ष प्रतिबोट २०-३० फलहरू लाग्छन् । त्यसैगरी १०-१२ बर्षको बोटहरूमा ५००-६०० फलहरू, १२ बर्ष पछि बोटहरूमा प्रतिबर्ष प्रतिबोट २५०० फलहरू र २० बर्ष उप्रान्त बोटहरूमा प्रतिबर्ष प्रतिबोट २५००-४००० सम्म फलहरू लाग्ने गर्दछ तर आँपको उत्पादन ४० वर्ष पछि घटेर जाने गर्दछ । यसरी औषत उत्पादन-प्रतिबोट प्रतिबर्ष १२००-१५०० सम्म हुन्छ ।



## लिंगी खेती प्रविधि

पञ्चनाथ आत्रेय

फलफूल विकास अधिकृत

### साधारण परिचय

लिंगी (Litchi chinensis) एक महत्वपूर्ण उष्ण प्रदेशीय फलफूल हो। यो फल सापिन्डेसि (Sapindaceae) परिवारमा पर्दछ। नेपालमा लिंगी मुख्यगरी तराई क्षेत्रमा लगाईएको पाईन्छ। यो फल मुख्यगरी ताजा वोक्रा छोडाएर खाने गरियतापनि यसवाट जुस, सर्वत, सुकाएर क्यान्डी बनाएर खान पनि सकिन्छ। यो फलको उत्पत्ति चिनवाट भएको हो तर यसको उत्पादन चिन लगाएत भारत, ताईवान, थाईल्याण्ड, दक्षिणी अफ्रिका, ईन्डोनेशिया, मेक्सीको आदी देशमा भएको पाईन्छ। भिटामीन सी प्रचुर मात्रामा पाईने यो फलमा उपयुक्त परिमाणमा फस्फोरस, क्याल्सीयम, फलाम, जस्ता तत्वहरू पाईन्छ।

### उपयोग

- पाकेको फल, ताजा फलको रूपमा खान सकिन्छ भने फललाई सुकाएर लिंगी नट (Litchi nuts) बनाएर खान पनि सकिन्छ।
- यसवाट जेली, सर्वत, रक्सी तथा आईसक्रिम जस्ता खाद्य वस्तुहरू बनाउन सकिन्छ।

- लिचीलाई घरको सौन्दर्यता वृद्धि गर्नका लागी तथा हरियाली राख्नका लागी पनि प्रयोग गरिन्छ ।
- सुकेका हाँगाहरूलाई दाउराको रूपमा उपयोग गर्न सकिन्छ भने स्थानिय लिचीलाई फर्निचर बनाउन प्रयोग गरिन्छ ।
- लिचीका वोटहरू लाहा कीरा पाल्नको लागी उपयोगी हुन्छन् ।

### नेपालमा लिचीको वर्तमान अवस्था:

हालसम्म लिची खेती मुख्य गरी नेपालको तराई क्षेत्रमा गरेको भएता पनि भित्री मधेस र मध्य पहाड़का नदि किनार, टार, तथा वेसी क्षेत्रमा पनि उल्लेख्य रूपमा गरेको पाईन्छ । नेपालको पश्चिम भन्दा पुर्व तर्फ क्रमशः यसको खेती फस्टाउँडै गएको पाईन्छ भने सबैभन्दा वढि मध्यमाञ्चल विकास क्षेत्रमा भएको देखिन्छ । व्यवसायिक लिची उत्पादनको लागी प्रचुर सम्भावना वोकेका सिरहा, सप्तरी, उदयपुर, सर्लाही, महोत्तरी, धनुषा, वारा, पर्सा, रौतहट, धादिङ, नवलपरासी, कपिलवस्तु, रूपन्देही, दाङ, वाँके, वर्दिया, सुर्खेत, कैलाली तथा कञ्चनपुर गरी १९ जिल्लाहरू रहेका छन् भने मध्य पहाडी जिल्लाहरूको नदी किनारका सम्थर भाग, टार तथा वेशीमा पनि लिचीको सम्भावना रहेको छ । आ.व. २०७१/७२ को तथ्याङ्क अनुसार नेपालमा लिचीको कुल क्षेत्रफल ६६३५ हे., उत्पादनशिल क्षेत्रफल ४९७८ हे., उत्पादन ३६९५८ मे.टन तथा उत्पादकत्व ७.४ मे.टनरहे. रहेको छ ।

**विकास क्षेत्र अनुसार लिचीको कुल क्षेत्रफल, उत्पादनशिल क्षेत्रफल उत्पादन तथा उत्पादकत्व (आ.व. २०७१/७२)**

विकासक्षेत्र / विवरण	कुल क्षेत्रफल (हे.)	उत्पादनशिल क्षेत्रफल (हे.)	उत्पादन (मे.टन)	उत्पादकत्व (मे.टन / हे.)
पुर्वाञ्चल	१४५३५	११५१	१०२९८	८.९
मध्यमाञ्चल	२६७५।८	२०५६	१४५३०	७.१
पश्चिमाञ्चल	१७५६	११७१	९२९५।६	७.९
मध्यपश्चिमाञ्चल	५९७५	४९७८	२२०९।३	४.४
सुदूरपश्चिमाञ्चल	१५२	१०२५	६२५।९	६.१
कुलजम्मा	६६३४।८	४९७८	३६९५८	७.४

श्रोत: वार्षिक पुस्तिका, फ.वि.नि.

सरकारी स्तरवाट लिचीको जातियप रिक्षण, जर्मप्लाज्म संकलन एवं सम्बद्धन तथा गुणस्तरिय विरुवा विक्री वितरणका कार्यहरू फलफूल विकास निर्देशनालय अन्तर्गतका वागवानी फार्म/केन्द्रहरूले गर्दछन भने क्षेत्र विस्तारको कार्यक्रम सम्बन्धित जिल्ला कृषि विकास कार्यालयहरूले गर्ने गर्दछन् ।

हाल नेपालमा यसै आर्थिक वर्ष देखि व्यवसायिक फलफूल पकेट क्षेत्र विस्तार कार्यक्रममा लिचीको क्षेत्र विस्तार कार्यक्रम मध्यमाञ्चल तथा पश्चिमाञ्चलका गरी जम्मा पाँच जिल्लाहरू -धादिङ, गोरखा, तनहुँ, स्याङ्जा तथा पाल्पा) मा सञ्चालन भएको छ । विशेष गरी जिल्लाका तल्लो भु-भाग, वेशी, नदिकिनारा तथा टारहरूलाई लक्षित गरी यो कार्यक्रम लागु गरिएको छ ।

### **नेपालमा लिची खेती विस्तारको सम्भावना**

- नेपालको तराई देखी लिएर भित्री मधेस तथा मध्य पहाडका जिल्लाहरूको तल्लो भु-भाग, खोंच, नदि किनार तथा टार आदि क्षेत्रमा लिचीको खेतीको प्रशस्त सम्भावना रहेको छ,
- सामुन्द्रिक सतहदेखी १००० मी उचाईसम्म सजिलैसँग यस्को उत्पादन गर्न सकिन्छ,
- फलफूलसँग आवद्ध कृषक, व्यापारी तथा आम उपभोक्ताहरूको लिची प्रति बढ्दो चाख,

### **नेपालमा लिची उत्पादनमा देखिएका केही चुनौचीहरू**

- लिचीको हावापानी सुहाउँदो उपयुक्त जातको अभाव,
- लिचीको उत्पादन प्रणालिलाई आधुनिकीकरण गर्न नसकिनु प्राय लिची उत्पादित क्षेत्रहरूमा परम्परागत तरिकाले स्थानिय जातहरूको वर्चस्व रहेको,
- लिची खेतीको लागी दक्ष प्राविधिक हरूको कमी तथा समय सापेक्ष्य प्रविधिहरू कृषकहरूलाई हस्तान्तरण गर्न नसक्नु,
- विभीन्न रोग, कीराहरूको प्रकोप, वातावरण मैत्री तथा दिगो व्यवस्थापन गर्न नसक्नु,
- गुणस्तरिय तथा स्वस्थ्य विरुवाको अभाव, फल भर्ने तथा फुट्ने समस्या,
- समय सापेक्ष लिचीमा अनुसन्धान तथा खोजहरू हुन नसक्नु,

## वानस्पतिका विवरण

सापिन्डेसी पारिवारमा पर्ने यो फलकादुईटा प्रजातिहरू *Litchi Philippinnsis/Litchi chinensis* हन् । *Litchi philippinesis* जड़ली प्रकृतिको, तुलो भएको हुन्छ भने यो व्यवसायिक दृष्टिकोण वाट उपयोगी मानिएन तर यो विरुवा उत्पादन गर्दा मुलवृत्त (root stock) उत्पादनगर्न प्रयोग गरिन्छ भने *Litchi chinensis* व्यवसायिक रूपले उत्पादनगर्न उपयोगी हुन्छ ।

लिचीको वोट ६-९ मीटरसम्म अगलो, हाँगाहरू चौतर्फि फैलिएको, वाकलो तथा चिल्ला पातहरू भएको हुन्छ । रुखको वोक्रा खैरो तथा खस्तो खालको हुन्छ भने फूल रेसिम (raceme) खालको हुन्छ । लिचीको फूलहरू विभिन्न प्रकारका हुन्छन जस्ता भाले, पोथि तथा उभएलिङ्गी फूलहरू पाइन्छ । भाले र पोथि एउटै फूलका गुच्छामा भएतापनि एकैपटक खुल्दैन त्यसैले यसमा स्वसेचनहुन सम्भव हुँदैन । लिची नट वर्गमा पर्ने फलहो भने यसको खाने भाग बोक्रा भित्र तथा विया वाहिरको सेतो, नरम भाग (Fleshy Aril) हो जस्ताई सजिलैसँग छुट्टाउन सकिन्छ ।

## जातिय विशेषताहरू

क्र.स.	लिचीको जात	जातीय विशेषता
१	मुजाफरपुर	यो जात नियमित रूपमा प्रत्यक वर्ष फलदिने खालको हुन्छ, एक वोटवाट सरदर ८०-१०० के.जी./वर्ष उत्पादनलिन सकिन्छ, फल फूट्ने समस्या कम हुन्छ, एउटा फलको तौल करिव २० ग्राम जति हुन्छ, फल तुलो, रातो, गुलियो तथा रसयुक्त हुन्छ ।
२	रोज सेन्टेड	यसको पाकेको फलवाट एक प्रकारको गुलाफको जस्तो वास्ना आउने भएकोले यस्ताई <i>rose scented</i> नामाकारण गरिएको हो, यो मध्यम मौसममा पाक्ने जातहो, यो आषाढको दाश्रो हप्ता देखी पाक्न शुरू गर्दछ, एक वोटवाट करिव ८०-९० के.जी. र वर्ष उत्पादन लिन सकिन्छ, फल तुलो, रातो, गुलियो हुन्छ भने भित्रको विया सानो हुने तथा फल फूट्ने समस्या वढि हुन्छ ।

क्र.सं.	लिचीको जात	जातीय विषेशता
३	कलकत्तिया	अत्याधिक गर्मी तथा सुख्खा सहन गर्न सक्ने तथा प्रत्यक्ष वर्ष फल्ने खालको हुन्छ, प्रतिवोट उत्पादन सरदर ८०-९० के.जी. र वर्ष हुन्छ, यो ढिलो पाक्ने जातमा पर्दछ, सामान्यतया श्रावणको विचतिर मात्र पाकदछ, वोट सानो करिव ४ मिटर सम्म अग्लो भएकोले काँटछाँट तथा अन्य काम गर्न सहज हुन्छ, फल तुलो, चुच्चे, तुलो भुप्पो, तथा गुलियोको मात्रा बढि भएको हुन्छ ।
४	शाही	यो अगौटे जातमा पर्दछ र फल पाक्न आषाढ़को पहिलो हप्ता वाटै शुरू गर्दछ, नियमित तथा वाकलो फल्ने प्रकृतिको हुन्छ, फल तुलो (२२-२४ ग्राम) सम्मको अण्डाकार हुन्छ, विशेषगरी यसको फल डिब्बा बन्दी (Canning) गर्नको लागी उपयोगी हुन्छ, औषतमा ९०-१०० के. जी. र वोटर वर्ष फल्दछ ।
५	अर्लि सिडलेस	मध्यम खालको रूख हुन्छ, नियमीत फल दिने खालको हुन्छ, एउटा बोट बाट करिव ५०-६० के.जी./वर्ष उत्पादन हुन्छ, फलको आकार सानो (१६-१८ ग्राम) हुन्छ तथा विया सानो र चाउरिएको हुन्छ, फल गुलियो, गाढा रातो तथा सुगन्धित हुन्छ ।
६	लेट सिडलेस	रूख तुलो आकारको हुन्छ, श्रावणको पहिलो हप्तावाट पाक्न शुरू गर्दछ, एउटा बोटवाट सरदर उत्पादन ८०-१०० के.जी./वर्ष सम्म हुन्छ, फल तुलो (२५ ग्राम) को हुन्छ तर विया भने सानो तथा चाउरिएको हुन्छ ।
७	देहरादुन	यो पनि ढिलो पाक्ने जातहो, श्रावणको विचतिर पाकदछ, एउटा वोटवाट सरदर उत्पादन ८०-९० के.जी. र वर्ष हुन्छ, फल मध्यम खालको (१५ ग्राम), गोलो, तथा रातो हुन्छ, घामवाट डढ्ने तथा फल फुट्ने समस्या बढि हुन्छ ।
८	चाईना	यसको वोट मध्यम खालको हुन्छ जेष्ठको दोश्रो हप्तादेखि फल पाक्न शुरू गर्दछ, फल मध्यम खालको हुन्छ र पाकदा गुलावी रातो रङ्गको हुन्छ, औषतमा ८०-१०० के.जी./वोट/वर्ष फल्दछ ।

## हावापानी

व्यवसायिक रूपमा लिची खेती सामुन्द्रिक सतह देखी ८०० मीटर सम्मको उचाई उपयुक्त भएतापनि नेपालमा यसको खेती तराई देखी पहाडको सामुन्द्रिक सतहदेखि करिव १२०० मीटरसम्म गर्ने गरेको पाईन्छ । यसको उत्पादनको लागी वढी आद्रता भएको, गरम, ओसिलो तथा हिँड़दमा ठण्डा चिसो हुने तर तुषारो नपर्ने ठाँउ उपयोगी हुन्छ । राम्रो सँग फूलफूल्नको लागी फूलफूल्ने समय भन्दा अगाडि ठण्डा हावापानी हुनु पर्दछ भने फलको विकास भईरहेको तथा फल पाक्ने समयमा कम आद्रता भएमा फल फूट्ने, पात झर्ने जस्ता समस्याहरू देखा पर्दछन् । वोटको राम्रो वृद्धि विकासको लागी वार्षिक औसत तापक्रम १५-३० डिग्री से. चाहिन्छ ।

## माटो

लिचीको खेती विविध खालको माटोमा गर्न सकिने भएतापनि प्रसस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको, निकासको राम्रो व्यवस्था भएको, गहिरो, वलौटे दोमट किसिमको माटो उपयुक्त मानिन्छ । माटोमा पि. एच. ५.५-७ सम्म भएको उपयुक्त मानिन्छ ।

## विरुवा लगाउने समय तथा रोप्ने तरिका

साधारणतया विरुवा जेठको चौथो हप्तादेखि असारको चौथो हप्तासम्म कलमी गरेर रोप्न सकिन्छ । विरुवा लगाउनु भन्दा पहिले रेखाङ्कन गरेर मात्र रोप्नु पर्दछ । खाडल करिव १ मीटर लम्बाई, १ मीटर चौडाई तथा १ मीटर गहिरो करिव विरुवा रोप्नु भन्दा २-३ महिना अगाडि खन्नु पर्दछ । खाडलमा सुकेका पात पतिङ्गर तथा स्याउलाहरू हालेर वालिदिनाले माटोमा भएका हानिकारक रोग तथा किराहरू मर्दछन साथै खाडल मलिलो पनि हुन्छ । यसरि तयार भएको खाडलमा पाकेको कम्पोष्ट मल २०-३० के. जी. तथा माथिको माटो तल पर्ने गरि राम्रो सँग मिसाउनु पर्दछ ।

यसरी तयार भएको खाडलमा विरुवाविचमा पर्ने गरि प्लान्टिङ वोर्डको सहायताले विरुवा रोप्नु पर्दछ र विरुवाको फेदमा राम्रोसँग थिच्नु पर्दछ । विरुवा देखी ९० से. मी. जती टाढा सिधाकिला गाडि सुतरीको सहायताले विरुवालाई वाँच्नु पर्दछ । जस्ले गर्दा हावावाट हल्ल नपाउँदैन र विरुवा पनि सिधा वढन मद्दत गर्दछ । त्यस पश्चात विरुवाको जरा भिज्ने गरि हजारीको अथवा कुनै फोहराको सहायताले सिंचाई गर्नु पर्दछ ।

## तालिका: रोप्ने समय तथा विरुवा लगाउने दुरीको विवरण

विवरण	कृयाकलाप
रोप्ने समय	<ul style="list-style-type: none"> <li>■ नेपालको सन्दर्भमा जेष्ठ देखी श्रावण सम्म उपयुक्त,</li> <li>■ सिंचाईको सुविधा भएमा चैत्र/वैशाखमा रोप्न सकिन्छ</li> </ul>
विरुवा लगाउने दुरी	<ul style="list-style-type: none"> <li>■ विरुवा रोप्ने दुरी ठाँउ, समय तथा हावापानी अनुसार फरक पर्दछ,</li> <li>■ साधारणतया वोट देखी वोटसम्म तथा लाईन देखी लाईन सम्मको दुरी ९० मी×१० मी, १० मी×८ मी तथा ८ मी×८ मी मा रोप्न सकिन्छ,</li> <li>■ उच्च घनत्वमा व्यवस्थापन गर्न दुरीलाई अझ कम गर्न सकिन्छ,</li> <li>■ औसत विरुवा संख्या १५० वोट/हेक्टर</li> </ul>

## अन्तरवाली व्यवस्थापन

लिचीको वोट तुलो नभएसम्म करिव ४-५ वर्ष सम्म छोटो समयमा उत्पादन दिन सक्ने फलफूल तथा तरकारी वालीहरू अन्तर वालीको रूपमा लगाउन सकिन्छ। हिउँदे तथा वर्ष तरकारी वालीहरू (काउली, बन्दा, मुला, वोडी, सिमी, भटमास आदी), फलफूलहरू (भुँइकटहर, मेवा आदी) तथा मसला वालीहरू (अदुवा, वेसार आदी) जस्ता वालीहरू लगाउन सकिन्छ। यस्ता वालिहरू लिचीवाट उत्पादन लिनु भन्दा अगाडिसम्म लगाउन सकिन्छ तर अन्तर वाली लगाउँदा वोटको फैलाबटमा नपर्ने गरी लगाउनु पर्दछ।

## तालिम तथा कॉट्छाँट

लिचीको विरुवालाई तालिम तथा कॉट्छाँटको त्यति आवश्यकता नपरेता पनि राम्रो सँग वोटको वनौट वनाउनको लागी विरुवा रोपेपछि तालिम दिनु आवश्यक हुन्छ। लिचीको नयाँ पालुवामा फूलफूलने भएको कारण वर्षैनि हल्का कॉट्छाँट गर्नु आवश्यक हुन्छ ताकि नयाँ पालुवा सँगै फूलको संख्या वृद्धिभई उत्पादन वढ्न सकोस्। वोट बुढो भएपछि ऋमश उत्पादन घट्दै जानुका साथ साथै फल साना तथा कम गुणस्तरीय हुन्छन् यस्तो अवस्थामा कडा खालको कॉट्छाँट गर्नु आवश्यक हुन्छ जस्ले गर्दा नयाँ पालुवा पलाउनुको साथसाथै वढि उत्पादन दिन सक्छ यसका साथ साथै रोग किरा लागेका, सुकेका तथा भित्री हाँगाहरूलाई नियमित वगैचा अनुगमन निरिक्षण गरि हटाउनु पर्दछ। साधारणतया नेपालको सन्दर्भमा फल टिप्दा २०-३० से.मी. लामो ढाँठ सहित फल टिप्ने परम्पराले नै कॉट्छाँटको काम गरिरहेको हुन्छ।

## प्रसारण

लिची मुख्य गरी वानस्पतिक तरिका वाट प्रसारण गरिएता पनि दुवै लैझीक (विउवाट) तथा वानस्पतिक तरिकाद्वारा गर्न सकिन्छ । विउवाट प्रसारण गर्दा विरुवाको वृद्धि विकास विस्तारै हुने तथा फल दिन लामो समाय लाग्नुका साथ साथै गुणस्तर राम्रो नहुने कारणले त्यति लोकप्रिय छैन । वानस्पतिक प्रसारण विधिमा कलमी (Air layering/gootee/markotage) सफल तरिका हो तर यदाकदा कटिङ्ग, ग्राफिटिङ्ग, तथा बडिङ्ग गरेको पनि पाईन्छ ।

एयर लेयरिङ्ग अर्थात कलमी गर्दा चक्कु अथवा लाग्ने आँसी, वनको इयाउ अथवा गोवर, मलिलो माटो, वाँध्ने डोरी, प्लाष्टिक र खरानी जस्ता वस्तुहरूको आवश्यकता पर्दछ । निरोगी करिव एक वर्ष पुरानो हाँगा छान्नु पर्दछ जसवाट सजिलैसँग जरा आउन सकदछ । हाँगाको दुप्पातिर नभएर फेदतिर करिव एक इन्च जति वोक्रा निकाल्नु पर्दछ यसरी वोक्रा निकाल्दा भित्रको क्याम्बीएमको तह लाइ हातको सहायताले राम्रो सँग मिच्नु पर्दछ ।

वोक्रा निकाले पश्चात वनको भिजाएको इयाउ, खरानी, मलिलो माटो, गोवर मिलाएर उक्त ठाँउमा सबै ढाक्ने गरी लगाउनु पर्दछ । इयाउले राम्रो सँग वेरिस्केपश्चात कालो प्लाष्टिक ले राम्रोसँग पानी नपस्ने गरि तल र माथी सुतिको धागोले वाँध्नु पर्दछ ।

एयर लेयरिङ्ग गर्ने समय ठाँउ अनुसार फरक पर्ने भएता पनि साधारणतया नेपालमा तराईमा माघको अन्तिम हप्तादेखि फागुनको अन्तिम हप्तासम्म गर्न सकिन्छ भने मध्य पहाडी क्षेत्रमा फागुनको पहिलो हप्ता देखि चैत्रको पहिलो हप्तासम्म गर्न सकिन्छ । हावापानी ओसिलो भएको वेलामा एयर लेयरिङ्ग गर्नु उपयुक्त हुन्छ ।

एयर लेयरिङ्ग गरेको करिव २-२.५ महिना भित्रमा प्रसस्त मात्रामा जराहरू आउँछन त्यस पश्चात लेयरिङ्ग गरिएको हाँगालाई मुल वोटवाट निकालिन्छ, त्यस पश्चात २५-३० प्रतिशत पातहरू हटाएर छाँयादार नर्सरी व्याडमा रोप्नु पर्दछ, त्यसको ८-१० महिनामा विरुवा व्याडमा राम्रो सँग हुर्कन्छन् त्यस पश्चात मुख्य ठाँउमा लगेर विरुवा रोपण गर्नु पर्दछ ।

## **फूल फुलने, पराग शेचन तथा फलको विकास**

लिचीमा स्वसेचन हुन सक्दैन । लिचीको फुल हाँगाहरूको टुप्पामा फुल्ने गर्दछन् । पहिले फेदतर्फ र विस्तार विस्तार टुप्पोतर्फ फल्दै जाने प्रकृतिको हुन्छ । साधारणतया अधिल्लो वर्ष फुल नफुलेका हाँगाहरूमा फुल फुलेको पाईन्छ । विजु विरुवाहरूमा ढिलो फुल फुल्दछ भने वानस्पतिक प्रजनन वाट उत्पादित विरुवाहरूमा छिटो फुल फूल्दछ । फुल फुल्नु भन्दा अघी विरुवालाई सुषुप्तावस्थाको आवश्यकता पर्दछ । फुल फुल्नु अगाडी चिसो मौसम आवश्यकता पर्दछ तसर्थ करिव १५ डिग्रीभन्दा कम भएमा राम्रोसँग फुल फुल्दछ । फुल फुल शुरु भएपछि करिव ३५-३६ दिन सम्ममा सम्पुर्ण फुलहरू फुलिसक्छ । फुलहरू भुप्पामा फुल्दछन् र ३ प्रकारका (भाले, पोथी र उभयलिङ्गी) हुन्छन् । साधारणतया लिचीमा पराग शेचन मौरी, भींगा, वारुला जस्ता किराहरूद्वारा गर्ने गर्दछन् भने कहिले काही हावा तथा पानीवाट पनि हुने गर्दछ । फुल फुल्ने समयमा मौरीलाई लिचीको वगैचामा चराउनको लागी मौरी सहितको घार लगेर राख्नु पर्दछ । लिचीको वगैचामा राम्रोसँग परागशेचन भएन भने त्यस्ता फलहरू राम्रो सँग नवढने तथा भर्ने सक्दछन् । बगैचामा लटरम्म फुलहरू फुलेको देखिएतापनि सबै फुलहरूवाट फल लाग्न सक्दैनन् र फुल तथा फलहरू व्यापक रूपमा भर्ने समस्या हुन्छ ।

त्यस्तो समस्या विभिन्न कारणहरू जस्तै खाद्य तत्वहरूको कमी, हर्मोनको उपलब्धता नहुनु, राम्रोसँग पराग शेचन नहुन, तथा गर्भा अवस्थामै त्रुहिनु तथा फूल फूल्ने र फल लाग्ने वेलामा तातो हावा चल्नु आदी कारणहरू प्रमुखहुन । मलखाद तथा सिंचाइको राम्रो व्यवरथा गर्न सकेमा फल भर्ने समस्यालाई न्युनिकरण गर्न सकिन्छ, विशेषगरी फल लागेको ३ देखि ५ हप्तासम्ममा अत्याधिक फलहरू भरेको पाईन्छ तसर्थ विरुवा वर्धक रसायनहरू जस्तै जिव्रेलिन २०-३० पि.पि.एम. अथवा २-४ डि फूल लागेको पहिलो हप्तामै छर्नु पर्दछ । वोरन, जिङ्ग, मोलिङ्डेनम, फलाम जस्ता शुक्ष्म तत्वहरूको कमीले पनि फल भर्ने हुँदा त्यस्ता तत्वहरूको घोल वनाई छरेमा फल भर्ने समस्या कम गर्न सकिन्छ ।

## **मलखाद व्यवस्थापन**

मलखाद वगैचा अनुसार फरक फरक पर्दछ किनकी ठाँउ अनुसार माटोको मलिलोपना फरक फरक पर्दछ । लिचीमा सकेसम्म प्राङ्गारिक मलको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

प्रमुख खाद्यतत्वहरू (N, P, K) लाई मुख्यगरी माटोमा हाल्नु उपयुक्त हुन्छ तर नाईट्रोजन लाई पातमा छर्न पनि सकिन्छ ।

### तालिका: लिचीको लागी मलखादको सिफारिस मात्रा

वर्ष	मात्रा/वार्षिक/वोट						
	के.जि.		ग्राम				
	कम्पोष्ट	पिना	नाईट्रोजन	फस्फोरस	पोटास	जिङ्क	वोरन
१	१०	१	५०	२५	२५	२५	
२	१५	१.५	१००	५०	५०	५०	
३	२०	२	१५०	१२५	७५	७५	
४	२५	२.५	२००	१५०	१००	१००	
५	३०	३	२५०	२००	१२५	१२५	१२५
६	३५	३.५	३००	२५०	१५०	१५०	१५०
७	४०	४	३५०	३००	१७५	१७५	१७५
८	४५	४.५	४००	३५०	२००	२००	२००
९	५०	५	५००	४००	२५०	२५०	२२५
≥	६०	५	६००	६००	२५०	२५०	२५०
१							

विरुवा रोपेको ३ वर्षसम्म मलखाद राम्रो सँग दिन सकेमा विरुवाका वृद्धि विकास राम्रोसँग हुन मद्दत गर्दछ । रासायनिक मल सिफारिस मात्राभन्दा वढी हाल्नु हुँदैन र मल हाल्दा वोटको फैदेमा पर्ने गरि हालेमा विरुवा मर्ने सम्भावना हुन्छ तसर्थ विरुवाका वरीपरी माथी पात फैलिएर गएको ठाँउसम्म पर्नेगरी राम्रोसँग खनेर हाल्नु पर्दछ । मलखाद्य साधारणतया वर्षको दुईपटक दिन सकिन्छ, एकपटक फल टिपेको लगतै पछि र अर्को असोज कार्तिक महिनामा तर मलखाद्य दिने वित्तीकै सिंचाईको राम्रो प्रवन्ध मिलाउनु पर्दछ ।

मुख्य खाद्यतत्वहरू (N,P,K) व्यवस्थापन गर्दा ध्यान पुर्याउनु पर्दछ । नाईट्रोजन पाँच वर्ष सम्मको विरुवालाई आधा भाग फल टिपेको लगतै तथा आधा भाग फाल्नु/चैत्रको समयमा दिनु पर्दछ तर ५ वर्षभन्दा माथीको वोटमा २५-३० प्रतिशत फल लागे पश्चात र वाँकी फल टिपेको लगतै दिनु राम्रो हुन्छ । साधारणतया

१००० के.जि ताजा लिची उत्पादन हुँदा माटोबाट विरुवाले नाईट्रोजन २.२ के.जि, फस्फोरस २ के.जि, पोटास ६.६ के.जि, क्याल्सियम १.६ के.जि, स्थाग्नेसियम १.१ के.जि लिने गर्दछ ।

फस्फोरसको पुरै मात्रा फल टिपे पछि दिनु पर्दछ भने पोटासको ३० प्रतिशत फल लागे पश्चात (Pea size)र वाँकी फल टिपेपछि दिनु उपयुक्त हुन्छ ।

शुक्ष्म खाद्यतत्वहरू पातमा छरेर (Foliar spray)गरेर गर्नु उपयुक्त हुन्छ । पातमा छर्कनाले तत्काल खाद्यतत्वको कमिवाट हुने समस्यालाई न्युनिकरण गर्न सकिन्छ । साधारणतया वोरन र जिङ्क वर्षको एक पटक छर्दा राम्रो हुन्छ तर शुक्ष्म खाद्यतत्वहरूको जव वोटमा कमि देखिन्छ तब छर्दा राम्रो हुन्छ ।

### तालिका: शुक्ष्म खाद्य तत्वहरूको सिफारिस मात्रा

खाद्यतत्व	उत्पादित वस्तु	माटोमा (ग्राम / मी.)	पातमा छर्ने (ग्राम / लीटर)
वोरन (B)	वोरेक्स	२	२
जिङ्क (Zn)	जिङ्क सल्फेट	२५	१
तामा (Cu)	कपर सल्फेट	४	२
फलाम (Fe)	फेरस सल्फेट	१०	५
स्थाग्नानिज (Mn)	स्थाग्नानिज सल्फेट	५	२.५

शुक्ष्म खाद्यतत्वहरूले लिचीको फूल फूल्न र फल लाग्नको लागी विशेष सहयोग गर्दछ । खाद्यतत्व लाई भोल वनाएर छर्दा विशेष ध्यान दिनुपर्दछ । यदि सिफारीस गरिएको मात्रा भन्दा वढी मात्रामा छरियो भने त्यसले फलफुलहरू भर्ने समस्या हुन सक्दछ ।

### सिंचाई, छापो व्यवस्थापन तथा गोडमेल

लिची सदावाहार फलफूल भएको कारणले विरुवाको वृद्धि, विकास, तथा फलको उत्पादनको लागी माटोमा चिस्यानको मात्रा रहिरहनु अति आवश्यक हुन्छ तसर्थ स-साना विरुवा देखी उत्पादन दिने बोटहरूलाई पनि नियमित सिंचाईको व्यवस्था मिलाउनु पर्दछ । थोपा सिंचाई लिचीको लागी उपयुक्त एवं दिर्घकालीन हुन्छ । शुरुमा अलिक वढि खर्च लागेता पनि लामो समयको हिसाव गर्दा कम खर्च लाग्दछ,

यसका साथ साथै, कम पानी वाट सिंचाइ गर्न तथा सिंचाइ गर्दा पानी सँग सँगै खाद्यतत्व हरु पनि दिन सकिन्छ । यसको अलावा पायप वाट वेसिनमा पानी दिएर तथा पानि बगैचामा लगाएर सिंचाइ गर्ने गरेको पनि पाईन्छ ।

वोट विरुवामा चिस्यान कायम राखी राख्नको लागी सिंचाइ तथा गोडमेल गरेपश्चात सुकेका पात पतिङ्गर, खर तथा पराल जस्ता वस्तुहरुको छापो दिनु उत्तम हुन्छ जस्तै माटोको चिस्यान कायम राख्नुका साथै भारपात उभ्रिन दिदैन तसर्थ खाद्यतत्वको उपलब्धता पनि वढाउन सकिन्छ ।

फलको विकास हुने अवस्थामा हरेक ४/५ दिनको फरकमा सिंचाइ गर्ने तथा उचित छापोको व्यवस्था मिलाउन सकेमा फल फूट्ने समस्यालाई न्युनिकरण गर्न सकिन्छ । कालो पोलिथिनद्वारा छापो दिन सकेमा लामो समयसम्म चिस्यान लाई जोगाउन सकिन्छ साथै अनावश्यक भारपात स्वतह नियन्त्रण हुन्छन् ।

## फल टिप्पे

लिची टिप्पे पश्चात नपाक्ने (Non Climacteric) फल भएकोले फल टिप्पा वोटमै राम्रो सँग पकाएर मात्र टिन्नु पर्दछ । फल पाक्दै जाँदा फलको अम्लिय पन (acidity) घट्दै जान्छ भने कुल घुलनशिल चिनी (TSS) को मात्रा बढ्दै जान्छ । टाढा लैजानुपर्ने फल टिप्पा acidity ३-४ प्रतिशत र TSS १९ त्रिक्स हुनुपर्दछ भने स्थानिय वजारमा लैजाने फल टिप्पा फल राम्रो सँग वोटमा पकाएर मात्र टिन्नु उपयुक्त हुन्छ । फल पाक्ने वेलामा ऋमश हरियो वाट गुलावी हुँदै रातो रङ्गमा परिवर्तन हुन्छ र फलको वोक्रामा भएका काँडाहरु विस्तारै वोदा हुँदै जान्छन् ।

साधारणतया फल लागेको ६५-८० दिन सम्ममा फल पाक्न शुरु गर्दछ तर यो जात र हावापानी अनुसार फरक पर्न सक्दछ । लिचीको फल टिप्पा भुप्पाको साथमा केहि भाग हाँगा र पातहरु सँगै टिप्पु पर्दछ । सकेसम्म विहानी पख तापऋम कम भएको वेलामा फल टिन्नु उपयुक्त हुन्छ जस्तै गर्दा फलको भण्डारण क्षमता (storage life) वढाउन मद्दत गर्दछ ।

## उत्पादन

लिचीको उत्पादन हावापानी, माटो, व्यवस्थापन, जात जस्ता विभिन्न कुराहरुमा निर्भर गर्दछ तर एउटा परिपक्व वोट (१४-१६ वर्ष) वाट करिव ८०-१५० के.जी. सम्म उत्पादन लिन सकिन्छ भने राम्रो व्यवस्थापन गरिएमा परिपक्व वोटवाट करिव ५००

के.जी. सम्म उत्पादन लिन सकिन्छ । वगैचामा मौरी पालन व्यवसाय गर्नाले १५-२० प्रतिशत सम्म लिचीको उत्पादन वढाउन सकिने कुरा विभिन्न अध्ययन अनुसन्धान वाट प्राप्त भएको छ । विशेष गरि युरोपिनयन मौरी (*Apismellifera*) लिचीको लागी उपयुक्त हुन्छ जस्ते लिचीको उत्पादन वृद्धि गर्नुका साथ साथै लिचीको मह उत्पादन वाट थप आय आर्जन गर्न सकिन्छ ।

## लिची भण्डारण

लिचीको फल टिपे पछी लामो समयसम्म भण्डारण गर्न सकिदैन । साधारण तापक्रममा लिचीलाई २-३ दिन सम्म मात्र राख्न सकिन्छ भने चोटपटक नलगाईकन टिपेको लिचीलाई शित भण्डारण (Cold storage) मा करिव ३-४ महिना सम्म राख्न सकिन्छ जस्ता तापक्रम १-७ डिग्री सेन्टिग्रेट मिलाउनु पर्दछ ।

## लिचीमा लाग्ने प्रमुख रोग तथा कीराहरू

लिची वालीका प्रमुख रोगहरूमा लिची रष्ट, एन्थ्राकनोज र कीराहरूमा पात गुजुमुजु पार्ने सुलसुले, फलमा प्वाल पार्ने गबारो, पात बेरुवा, बोक्रा खाने भुसिलकीरा, लिचीमा लाग्ने पतेरो आदी प्रमुख हुन् ।

## बिकृतिहरू

### १. फल फुट्ने समस्या

यो समस्या छिटो पाक्ने जातहरूमा बढी देखा पर्दछ । फलको वृद्धि बिकास तथा फल परिपक्व हुने समयमा उच्च तापक्रम, तातो हावाको बहाब, कम आद्रता र माटोमा चिस्यानको मात्रा कम भएमा वा सुक्ष्म तत्वको कमी भएमा यो समस्या देखा पर्ने गर्दछ । बोरोन तत्वको कमी तथा माटोमा क्यालिसियम कम भएमा पनी यो समस्या देखा पर्दछ । दिन र रातको तापक्रमको फरक धेरै र धेरै समय सम्मको सुख्खा पछि अधिक पानी परेमा पनी यो समस्या देखा पर्दछ ।

## व्यवस्थापनका उपायहरू

- फल बिकास हुने अबस्थामा माटोमा चिस्यान कायम राख्ने तथा बोटको वरिपरी छाप्रोको ब्यबस्था गर्ने ,
- १०० पि. पि. एम (२० मि.ग्रा.)को एन. ए. ए, १० पि. पि. एमको २४ डि (१ मि.लि.), जिब्रेलिक एसिड २० पि. पि. एम. को स्प्रे गर्ने,

- २ ग्राम बोरेक्स प्रति लिटर पानीमा मिसाएर फलको बृद्धि हुने अबस्थामा छर्दाफल फुट्ने समस्या कम गर्न सकिन्छ ,
- तातो हाबा बहने दिशातर्फ छिटो बढ्ने रुखको छेकबार लगाउने ।

## २. सूर्यको किरणको असर

यो लिचीको प्रमुख समस्या हो । यसबाट करिब १ देखी २० प्रतिशतसम्म फलहरूमा क्षति पुग्ने गर्दछ । बाताबरणीय, जातिय, हार्मोन, चिस्यान, खाद्यतत्व आदि जस्ता पक्षहरूले यसलाई बढावा दिन्छन् । यो बढी मात्रामा बालुवा भएको माटो, तापक्रम ४० डिग्रीभन्दा बढी र आद्रता ५० प्रतिशत भन्दा कम भएको अबस्थामा प्रकोपको रूपमा देखा पर्दछ । यो समस्या बढी मात्रामा छिटो पाक्ने जातहरूमा देखा पर्दछ । सूर्यको किरण परेको फलको भागमा हल्का खैरो धब्बाहरू देखा पर्ने गर्दछ । अन्तमा यो भाग सुकेर गुदीको बिकास हुन पाउँदैन ।

## व्यवस्थापनका उपायहरू

- नियमित अन्तरालमा फलको बिकास तथा पाक्ने अबस्थामा सिंचाई गर्ने, ।
- तातो हाबा बहने दिशातर्फ छिटो बढ्ने रुखको छेकबार लगाउने, ।
- समुचित खाद्य तत्वको व्यवस्थापनमा ध्यान दिने ।

## ३. अविकिशित फलहरू

फल सानो हुने, गुदी तथा रस कम हुने जस्ता समस्या देखा पर्दछन् । फल धेरै समय सम्म पहेलो हरियो रंगको (pale green) हुने र केही हल्का रातो रंग भई फल खस्ने । राम्रोसंग परागसेचन हुन नसक्नु, रोग कीराको आक्रमण, चिस्यानको कमी आदि यसका कारण हुन् ।

## व्यवस्थापनका उपायहरू

- उचित खाद्यतत्व व्यवस्थापन, ।
- परागसेचनको लागि मौरी तथा अन्य परागसेचनमा सहयोग गर्ने भमरा लगायतका कीराको व्यबस्था, ।
- फलको बृद्धि बिकासको बेलामा बिहानीपखको समय (९ देखी १२ बजे) पानी स्प्रे गर्ने जसले फलको आकार तथा गुणस्तर बृद्धिमा सहयोग गर्दछ, ।
- फोहरा सिंचाई प्रबिधिबाट पानी दिने ।

## ४. फूल तथा फल भर्ने समस्या

उच्च तापक्रम, कम आद्रता, तातो हाबाको बहाब, विशेष हार्मोनहरूको कमी, राग्रोसँग गर्भधान प्रकृया (fertilization) नहुनु र इम्ब्रियो बन्न नसक्नु (abortion), फल प्वाल पार्ने गबारो तथा सुलसुलेको आक्रमण आदि कारणले गर्दा फूल तथा फल भर्ने समस्या देखा पर्दछ ।

### व्यवस्थापनका उपायहरू

- बगैचामा मौरीघार व्यबस्था गर्ने, ।
- फूल फूलेको अबस्थामा बिषादीको प्रयोग नगर्ने, ।
- बोरेक्स वा बोरिस एसिड २ ग्राम प्रति लिटर पानीको दरले फलको बृद्धि हुने अबस्थामा २-३ पटक छर्ने, ।
- लिची बदामको दाना जत्रो भएपछि १५ दिनको फरकमा प्लानोफिक्स ४ मि.लि प्रति लिटर पानीमा मिसाएर २ पटक छर्ने, ।
- फुल फक्रनु भन्दा अगाडी एन ए ए २० देख ३० पि. पि. एम (२० ३० मिलि ग्राम प्रति लिटर पानी), जिब्रेलिक एसिड २० २५ पि.पि.एम वा २४ डी १० २० पि.पि.एम छर्ने ।

## ५. थोरै फल लाग्ने, फल नफल्ने वा फल नियमित नफल्ने

नाईटोजनयुक्त मलको ढिला प्रयोग, फुल फुल्नु अगाडी धेरै पटक तथा धेरै मात्रामा पानीको प्रयोग तथा बिभिन्न खाद्यतत्व कम वा बढी प्रयोग गर्नु आदि यसका कारक तत्वहरू हुन् । बढी सिंचाई, खाद्य तत्वको कमी तथा बाताबरणीय तत्व नियमित फल नफल्न बढी कारक तत्वको रूपमा लिईन्छ । ढिलो फल टिप्नु तथा बढी काँठ्ठाँटले गर्दा अर्को बर्षे फल कम लाग्ने हुन सक्छ । कुनै अबस्थामा जातिय विशेषताले पनि असर पार्दछ ।

### व्यवस्थापनका उपायहरू

- बर्षे पिच्छे फल्ने जात लगाउने (जस्तै शाही, रोज सेन्टेड, देहरादुन आदि) तर चाईना, सिडलेस बर्षे पिच्छे नफल्ने जातहरू हुन्छ, ।
- फल टिपेपछि सिफारिस मात्रामा खाद्यतत्व तथा सिंचाई व्यवस्थापनमा ध्यान दिने, ।
- रोग तथा कीरा नियन्त्रणका प्रभावकारी उपाय अबलम्बन गर्ने, ।

- फल टिपेपछि आबश्यक मात्रमा मात्र तालिम तथा कॉटचॉट गर्ने । फल टिप्पा ८ देखी १० इन्च जति हाँगा सहितको फल टिप्पे जसले गर्दा बलियो तथा स्वस्थ मुना पलाउन सहयोग गर्दछ, ।
- अर्ध बृताकार वा छाता आकारको बिरुवा हुने गरी फल टिपेपछि कॉटचॉट गर्ने र धेरै मात्रामा हाँगा नहटाउने ।

#### ६. गुदी खैरो हुने

यो फलको क्षतिको प्रमुख कारण हो सामान्यतया फल टिपेको २४ घण्टामा २० देखी ३० डिग्री तापक्रम भएको अबस्थामा पानीको मात्रा घटी गुदीमा खैरोपना देखा पर्दछ । कोषमा क्षति पुर्याउने जुनसुकै कृयाकलाप जस्तै कीराको आक्रमण, चोटपटक आदिले गुदीमा खैरोपना ल्याउने गर्दछ ।

#### व्यवस्थापनका उपायहरू

- फललाई चिस्यान प्लफ व्यागमा राख्ने, ।
- ३५ प्रतिशत अविसज्जन र ३-५ प्रतिशत कार्बनडाईअक्साईड भएको अबस्थामा भण्डारण गर्ने ९० प्रतिशत भन्दा बढी कार्बनडाईअक्साईड भएमा फलको गुणस्तर बिग्रन्छ, ।
- फल टिप्पा क्षति नपुर्याउने ।

#### वजारीकरण

हालसम्म नेपालमा लिचीको वजारमा कुनै समस्या परेको छैन । उत्पादक कृषकहरू आँफैले उपभोक्ता हरू सम्म पुर्याउने गरेको पाईन्छ भने कहिले काँही विचौलियाहरू (Wholesaler and retailer) द्वारा लिची वजारमा आएको पनि पाईन्छ ।

विचौलियाहरूको चलखेलले गर्दा एकातर्फ लिची उत्पादक कृषकहरू ले उचित मुल्य पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ उपभोक्ताहरूले पनि चर्को मुल्य तिर्न वाध्य हुनुपरेको छ । मुख्य लिची उत्पादन हुने समयमा पनि काठमाण्डौ, पोखरा, नारायणगढ, विराटनगर जस्ता ठुला बजारहरूमा लिचीको खुद्रा मुल्य करिव रु. ८०-१२०/के.जी. परेको पाईन्छ । स्थानिय स्तरमा ढोको तथा ठेलामा विक्री वितरण गर्ने गरेको पाईन्छ ।

## सन्दर्भ सामाग्रीहरू:

- वासुदेव कर्मचार्य (२०६५), नेपालमा फलफुल खेती र कलमीगर्ने प्रविधि, हेरिटेज पलिशर्स एण्ड डिस्ट्रिब्युटर्स प्रा.लि., भोटाहिटी, काठमाण्डौ ।
- द्रोण राज काफ्ले (२०६९), लिची, आँप र लप्सी खेती प्रविधि, फलफुल विकास निर्देशनालय, कीर्तिपुर, काठमाण्डौ ।
- वार्षिक प्रगति तथा तथ्याङ्क प्रतिवेदन (२०७१/७२), फलफुल विकास निर्देशनालय, कीर्तिपुर, काठमाण्डौ ।
- Chattopadhyay, T.K. (2001). A Text Book on Pomology -Tropical fruits \_ vol. III, Kalyani publishers, New Delhi, India.
- Shrestha, G.K. (1996). World Commercial Fruits- At a Glance. Technica Concern, Kathmandu, Nepal.
- USDA Nutrient Database.US recommendation in 2012.retrieved on 01/12/2013 from google.
- अन्त्रिय पद्यनाथ, र अर्लण, र अर्लण काफ्ले (२०७१), लिचि उत्पादन प्रविधि, फलफुल विकास निर्देशनालय, कीर्तिपुर, काठमाण्डौ.



## केरा खेती प्रविधि

### पृष्ठभुमी

केरा गर्भी हावापानी भएको ठाउँमा उत्पादन गरिने उष्ण प्रदेशीय फलफुल हो । यसको उत्पत्ति एसिया महादेशको उष्ण प्रदेशीय क्षेत्र खासगरी भारत, ईन्डोनेशिया, फिलिपिन्स र थाईलैण्डबाट भएको हो भन्ने बिश्वास गरिन्छ । केरा खेती वास्तवमा भु-मध्य रेखा ३०० उत्तरी र दक्षिण अक्षांश भित्र पर्न सबै जसो देशहरूमा गरिने भएतापनि संसारमा सबै भन्दा बढी केरा उत्पादन गर्ने देशहरूमा मेक्सिको, ब्राजिल, क्युवा, ग्वाटेमाला, अफ्रिकी मुलुकहरू तथा भारत, ईन्डोनेशिया, फिलिपिन्स र थाईलैण्ड आदी पर्दछन् ।

नेपालमा पनि तराई तथा मध्य पहाडी भेगमा केराको खेती राम्ररी हुने गरेको छ । कतिपय ठाउँहरूमा बिउ हुने जंगली केराहरू फेला परेका छन् । नेपालमा स्थानिय जातका केरा पौराणिक कालदेखी नै खेती गरिदै आएको पाईएको छ । हाल तराई र भित्री मधेशमा उष्ण प्रदेशीय फलफुल मध्ये केराको उत्पादन सबै भन्दा बढी हुने गरेको छ । केरा मुसेसी परिवारमा पर्ने फल हो । यो परिवारमा केरालाई दुई समुहमा छुट्टाईएको छ तिनीहरू ईन्सेट र मुसा हुन् । ईन्सेटमा ६-७ जातहरू मात्र छन् भने मुसामा ५० भन्दा बढी जातहरू छन् । हामीले खाने केरा (*Musa*) मुसा समुहमा पर्दछ ।

*Musa cavendishi* (होचो जात)

*Musa spenientum* (अगलो जात)

*Musa paradisiaca* (तरकारी खाने जात)

## प्रयोग तथा पौष्टिक महत्व

केरा काँचे, पाकेपछि र प्रशोधन गरेपछि धेरै किसिमका परिकारहरूको रूपमा प्रयोग गर्न पनि सकिन्छ । काँचो फलबाट तरकारी, अचार र बुङ्गबाट अचार बनाउन सकिन्छ । पाकेको केरा एउटा स्वादिष्ट र पौष्टिक फलको रूपमा प्रयोग गरिन्छ । काँचो तथा पाकेको फल प्रशोधन पछि चिप्स, जाम, जुस, पाउडर आदी बनाईन्छ ।

केराको रेसाबाट कपडा, टिस्युपेपर, कार्डबोर्ड आदी बनाईन्छ । केराको डाँठ, पात गाई बस्तुलाई खुवाउन सकिन्छ । केराको पात र बोटको हाम्रा चाड पर्व एवं तिथि पर्वहरूमा ठुलो स्थान रही आएको छ । केरामा मानिसलाई चाहिने सबै जसो पौष्टिक तत्वहरू पाईन्छन् । साधारणतया पाकेको केरामा ७० प्रतिशत पानी, २७ प्रतिशत कार्बोहाईड्रेट, १.२ प्रतिशत प्रोटिन लगायत भिटामिन ए, बी. र सी पाईन्छ । अरु खनिज पदार्थहरू जस्तै : फस्फोरस, क्याल्सियम, फलाम आदी पनि केरामा पाईन्छ । १०० ग्राम केराबाट १०० क्यालोरी शक्ति प्राप्त हुन्छ ।

## नेपालमा केराको वर्तमान अवस्था

आ.व. २०७१/७२ को तथ्याङ्क अनुसार नेपालमा केराको कुल क्षेत्रफल १६०९६ हे., उत्पादनशिल क्षेत्रफल १४३११ हे., उत्पादन २३४३१९ मे.टन तथाउत्पादकत्व १६.३७ मे.टनरहे. रहेको छ ।

विकासक्षेत्र अनुसार केराको कुल क्षेत्रफल, उत्पादनशिल क्षेत्रफल उत्पादन तथा उत्पादकत्व (आ.व. २०७१/७२)

विकासक्षेत्र / विवरण	कुल क्षेत्रफल (हे.)	उत्पादनशिल क्षेत्रफल (हे.)	उत्पादन (मे.टन)	उत्पादकत्व (मे.टन/हे.)
पुर्वाञ्चल	६८४०.५	६५०९	१२०३२६.९	१८.४९
मध्यमाञ्चल	३१४८.५	२६७४.५	३९४३६.९३	१४.७५
पश्चिमाञ्चल	३१७०.५	२७४९.५	४४४५८.९	१६.१७

विकासक्षेत्र / विवरण	कुल क्षेत्रफल (हे.)	उत्पादनशिल क्षेत्रफल (हे.)	उत्पादन (मे.टन)	उत्पादकत्व (मे.टन/हे.)
मध्यपश्चिमाञ्चल	१७७०	१३९०.९	१३९४९.५	१०.०२
सुदूरपश्चिमाञ्चल	१०८६.१	९८६.७५	१६१५६.५	१६.३७
कुल जम्मा	१६०९६	१४३९९	२३४३९९.९	१६.३७

श्रोत: वार्षिक पुस्तिका, फ.वि.नि.

## जातिय विशेषताहरु

क्र. स.	केराको जात	जातीय विशेषता
१	वासराई ड्वार्फ (ड्वार्फ केमेन्डिस)	यो जातको केराको बोट होचो, करिब १.८-२ मिटर अग्लो हुन्छ । यसको कोसा ठुलो र कोप्रो परेको हुन्छ । पाकेको फलको बोक्रा पहेलो देखिन्छ । बोक्रा बाकलो, गुदी नरम, गुलियो र बास्नादार हुन्छ । यसको घरीको तौल २०-२५ के. जी. र सरदर कोसा संख्या १००-१२५, हुन्छन् । अरु उन्नत जातको तुलनामा यो कम चिसो र सुख्खापन सहन सक्ने जात हो । यो जातमा ओईलाउने (पनामा वील्ट) रोग लाग्दैन तर यो जातमा पातको थोप्ले रोग र केराको ठिड्गुरे रोग (बन्चीटप) लाग्न सक्छ । यसको भण्डारण क्षमता कम हुन्छ ।
२	रोवस्टा	यो होचो जातको केरा भएपनि बोटको उचाई २.६-४ मिटर सम्म पनि हुन्छ । एक घरीको तौल ४०-५० के. जी. र कोसा संख्या ३००-४०० सम्म हुन्छ । यसलाई बढी आद्रता भएको गर्मी जलवायु चाहिन्छ । यसलाई अरु केराको दाँजोमा बढी सिंचाई र मलखाद दिनु पर्दछ । यो जातको केरामा ओईलाउने रोग लाग्दैन तर थोप्ले रोग लाग्न सक्छ र ठण्डीको कारण हिउँदमा पात पहेलिने र सुक्ने गर्छ । घरीको तौ बढी हुने हुँदा बोटलाई टेकाको जरूरत पर्दछ । नेपालको तराई क्षेत्र खासगरी पुर्वी तराईमा यो केरा लोकप्रिय छ । यो जातको केराको कोसाहरू पाकेको अवस्थामा पनि हरियो हुने हुँनाले यसलाई हरिछाल पनि भनिन्छ ।

क्र. स.	केराको जात	जातीय बिषेशता
३	पिलियम हाईब्रीड	यो क्यार्भेपिडस ड्वार्फबाट बिकास गरिएको हाईब्रीड हो । यसको घरी र कोसा तुला हुन्छन् । गुदी नरम, बास्नादार र स्वादिष्ट हुनुको साथै अरु होचो जातको केराको तुलनामा पाकेको केरा बढी समय सम्म राख्न सकिन्छ । यसको घरीको तौल ३०-३५ के. जी. हुन्छ भने एक घरीमा १२५-१५० कोसाहरू पसाउँदछन् । रतगहरू सहन सक्ने क्षमता बढी भएको र उत्पादन बढी हुने भएकोले यसको लोकप्रियता बढ्दै गएको हो । टिस्यु कल्वर प्रविधिबाट यो जातका बिरुवाहरू उत्पादन गरी फार्म तथा किसानहरूलाई बितरण गरिएको छ ।
४	मालभोग	मालभोग जातको केरा नेपालमा धेरै लोकप्रिय छ तर यसमा कोसा कम लाने र उत्पादन कम हुने हुनाले यसको व्यवसायिक महत्व घट्दै गएको छ । यो जातको केराको बोट ४-५ मिटर सम्म अगलो हुन्छ । यस जातमा घरीको तौल १५ के.जी. र घरीमा कोसा संख्या १००-१२० वटा सम्म हुन्छ । पातको वरिपरीको धेरा प्रष्ट रातो हुन्छ । फल मझौला खालको, मिठो बास्ना आउने, गुलियो र धेरै स्वादिलो हुन्छ । फलको बोक्रा पातलो हुन्छ ।
५	धुस्ते	यो नेपालको स्थानिय जातको केरा हो । यो जातले बढी चिसो सहन सक्ने भएकोले नेपालको उच्च भेगतिर पनि सजिलै सँग खेती गर्न सकिन्छ । काँचो कोसामा सेतो धुलो लागेको जस्तो देखिन्छ तर पाकेपछि बोक्रा हलुका पहेलो हुन्छ । घरीको तौल १०१५ के. जी. हुन्छ र कोसा संख्या ८०-१०० सम्म हुन्छ ।
६	मुग्रे	यो पनि पहाडी भागमा खेती गरिने स्थानिय जात हो । फल तुलो र चेप्टो आकारको हुन्छ । पाकेको फलको बोक्रा रातो रङ्गको हुन्छ । घरीमा कोसाहरू कम लाग्दछन् र उत्पादन तथा घरीमा कोसाको संख्या धुस्तेमा जत्तिकै हुन्छ । यसको गुदी च्याप च्याप लाने पहेलो रङ्गको हुन्छ । सधै यी जातको अलवा नेपालमा लगाईएका अरु धेरै स्थानिय जातका केराहरू जस्तै : मर्च, ढोसे, हजारी आदी छन् । यी स्थानिय जातका केराहरू कडा, रोग, किरा र ठण्डी सहन सक्ने भएको हुँदा हाईब्रीड केराको बिकासमा धेरै उयोगी भएका छन् ।

## हावापानी

केरा खेतीको लागी गर्मी तथा ओसिलो हावापानी उपयुक्त हुन्छ, बार्षिक बर्षा २००-५०० से. मी. सम्म हुने ठाउँमा बर्षाको भरमा केरा खेती गर्न सकिन्छ भने सिंचाईको सुविधा उपलब्ध भएको ठाउँमा सुख्खा हावापानी भए पनि केरा खेती गर्न सकिन्छ ।

## तापक्रम

केराको बोट र फलको बिकासको लागी २५°-२७° से. तापक्रम उपयुक्त मानिन्छ । १८°-३०° से. सम्मको तापक्रममा पनि केरा खेती सजिलैसँग गरिएको छ । बढी ठण्डी र तुषारो पर्ने ठाउँमा बोटको बृद्धि बिकासमा ढिलाई हुने हुनाले पातहरू बढ्न नसक्ने, केरा पसाउने काम ढिलो हुने आदी कारणले यस्तो अवस्थामा केरा खेती सफल हुन सक्दैन । केरालाई धेरै घाम चाहिन्छ । स्थानिय जातहरू कडा, बलियो र रोग किरा सहन सक्ने तथा चिसो सहन सक्ने हुनाले पहाडी ईलाकाहरूमा सामुन्द्रिक सतह देखि १६०० मि. उचाईको तापमानमा पनि सफलताका साथ खेती गरिएको छ ।

## माटो

केरा खेती प्रायजसो सबै किसिमको माटोमा भए पनि मलिलो, ओसिलो, पानी नजम्ने, बढी प्राङ्गारिक पदार्थ मिसिएको र पि. एच. द.५ भएको माटोमा उपयुक्त मानिन्छ ।

## प्रशारण

केरा वानस्पतिक प्रजनन् बिधिबाट उत्पादन गरिन्छ । माउ बोटको वरिपरी अरू ससाना नयाँ बिरुवाहरू उप्रन्थन् । यस्ता नयाँ निस्केका बिरुवालाई कोथा (सकर) भनिन्छ । यही कोथाहरू नै केरा प्रशारणको माध्य हो । सकरहरू दुई प्रकारका हुन्छन् । तरवार जस्तो साँघुरो पात भएको सकरलाई साँघुरो पात सकर र चौडा पात भएको कसरलाई चौडा पात कसर भनिन्छ । साँघुरो पाते कसरका पातहरू चाँडै बढ्ने हेदा नयाँ बोट उत्पादनको लागी उत्तम मानिन्छ भने चौडा पाते सकरहरूका पातहरू फैलिएर, तेर्सो परेर बढ्ने र बोट कमजोर हुन्छन् । यस्ता सकरबाट प्रशारण गरिएका नयाँ बिरुवाले ढिलो उत्पादन दिने हुनाले केरा प्रजनन्को लागी त्यति उत्तम मानिदैन ।

यी दुई प्रकारका सकरहरू बाहेक हुकिसकेको बोट पनि उत्पादनको लागी प्रयोग

गरिन्छ । यस्ता बोट ठुलो हेने हुनाले वजन बढी भई ढुवानीमा अप्टेरो हुन्छ । रोगमुक्त बिरुवाहरू छोटो समयमा बढी संख्यामा उत्पादन गर्न केराको तन्तु प्रजनन् प्रबिधिलाई प्रचलनमा ल्याईएको छ ।

## बिरुवा लगाउने समय, दुरी र तरिका

### समय

केरा मंसिर, पुष र माघ महिना बाहेक अरु सबै महिनामा रोपिन्छ । नेपालको हावापानीमा ४-५ महिनाको सॉँगुरो पाते सकर रोप्दा १५-२४ महिनाको उमेरमा पसाउँछ । भदौ पछि पसाएको केरामा कोसाहरू राम्ररी भरिदैनन् । केरा लगाउने समय निश्चय गर्दा केरा पसाउने समयको समेत बिचार पुन्याउनु पर्दछ ।

### दुरी

अगला हुने जातका केराका सकरहरू रोप्दा  $2.5 \times 3$  मिटरको दुरीमा रोप्नु पर्छ र होचा जातहरू रोप्दा  $1.8 \times 1.8$  मिटरको दुरीमा फरक पारी रोप्नु पर्दछ । एक पटक मात्र केराको बाली लिने हो भने कम दुरीमा घनत्व बढी गरेर रोप्नु पर्छ । एउटै बोटकाट खुटी बाली लिने हो भने धेरै दुरी राखी टाढा टाढा रोपिन्छ । मलिलो माटोमा बिरुवाहरू राम्ररी हुर्क्ने र आकार ठुलो देखिने हुनाले दुई बोट बिच दुरी बढी राख्नु पर्छ । केरालाई वर्गाकार, आयतकार र त्रिकोणाकार तरिकाबाट रेखाङ्कन गरी लगाउनु पर्दछ । होचो जातका केराहरू प्रति हेक्टर २००० बोट सम्म लगाउन सकिन्छ ।

### रोप्ने तरिका

सकर छुट्टाउँदा वरिपरी खाडल खनेर गानो समेत बाहिर निकाल्ने र त्यसमा पलाएको लामो लामो जरा काटेर छोट्याउनु पर्छ । बोट सार्दा चौडा पात भएका सकरहरू ठुला छन् भने ३० से. मी. माथिबाट काटुर छोट्याउनु पर्छ । सागुरा पात भएका सकरहरू सानै छन् भने काण्ड नछुट्टाई पातको फेद सम्म काटनु पर्छ । खाडलको आकार  $60 \times 60 \times 60$  घन से.मी. को हुनु पर्छ र ३० से.मी. को गहिराईमा केरा सार्नु पर्छ । खाडल खनेपछि राम्ररी पाकेको गोबर मल एक डोको, एक के.जी. पिना र पांच के. जी. खरानी हाली माटोमा राम्ररी मिलाएर खाडल पुर्नुपर्छ । बोट सारेपछि सिंचाई गर्नु पर्छ र माटोमा चिस्यान कायम राख्न घाँस पातको छापे दिनु पर्छ ।

### मलखाद

साधारणतया एउटा स्वस्थ केराको बोटलाई २०० ग्राम नाईट्रोजन, ११० ग्राम

फस्फोरस, २५० ग्राम पोटास र २-३ के.जी. गोबर मल दिनु पर्दछ । बिरुवालाई दिनु पर्ने मलखाद मध्य पुरा भाग कम्पोष्ट, आधा आधा भाग पोटास, फस्फेरस र एक तिहाई भाग नाईट्रोजन बिरुवा लगाउने बेलामा दिनु पर्छ । त्यसपछि नाईट्रोजन, फस्फेरस र पोटासको बाँकी भाग केरा पसाउने बेलामा दिनु पर्दछ । गवारो किराको प्रकोप हटाउन मल दिदा ३ ग्राम फ्युराडन पनि मिसाउन उपयुक्त हुन्छ । मलखाद प्रयोग गरेपछि सिंचाई गर्नु पर्दछ ।

## सिंचाई

साधारणतया स्थानिय जातका केराहरूलाई बिना सिंचाई नै खेती गरिन्छ तर उन्नत जातका केराबाट बढी उत्पादन लिन सिंचाई गर्नु आवश्यक पर्दछ । बिरुवा लगाएपछि, मलखाद प्रयोग गरेपछि र फूल फूल्ने समयमा सिंचाईको आवश्यकता पर्दछ । यस्तो अवस्थामा पानीको कमी भएमा बोटको बृद्धि बिकास र उत्पादनमा नराम्रो असर पर्दछ । सुख्ख तथा धेरै गर्मी हुने क्षेत्रमा हप्तामा एक पटक र चिस्यान तथा गहिराई भएको माटोमा १५-२० दिनमा एक पटक पानी लगाउनु पर्दछ । दुई लहरको बिचमा कुलेसो बनाई पानी पटाउनु पर्दछ । पानी निकासको राम्रो व्यवस्था मिलाई बोटको फेदमा पानी जम्न दिनु हुँदैन ।

## अन्तरबाली

केराको जराहरू धेरै गहिराई सम्म नजाने र टाढा टाढा सम्म नफैलिने हुनाले दुई बाटको बिचमा केराको जरालाई हानि नपुऱ्याउने र खाद्य तत्वको लागी प्रतिस्पर्धा नहुने गरी अन्तरबाली लगाउन सकिन्छ ।

अन्तरबाली लगाउँदा धेरै लामो समय सम्म जमिनमा नरहने र बढी मात्रामा खाद्य तत्व माग नगर्न बाली तथा केरा पसाउने समयमा बाली लिई सकिने गरी लगाउनु पर्छ । केरा बालीमा भण्टा, मुला, काउली, बन्दा, खुर्सानी तथा हलेदो र अदुवा समेत अन्तरबालीको रूपमा लगाउन सकिन्छ ।

## बगैँचाको हेरचाह

केरामा पुराना पातहरूमा र घरी काटी सकेका बोटहरूमा रोग र किराको प्रकोप बढी हुन्छ । यस्ता बोट र पातहरू हटाई बगैँचा सफा राख्नु पर्दछ । पुराना पातहरू

पहेलिदै जाने हुनाले प्रकाश संश्लेषण त्रियामा सहयोग पुन्याउन सक्दैनन् । उल्टो बोटमा बनेका खाद्य पदार्थ उपयोग गर्दछन् । यस्ता पातहरूलाई काटेर बोट सफा राख्नु पर्दछ । केराको बोटमा सकरहरू बराबर निस्कने र माउ बोटसँग खाद्य तत्वको लागी प्रतिस्पर्धा हुने गर्दछ । माउ बोटमा दुई वटा तर बेगला बेगलै समयमा पसाउने गरी सकरहरू राख्नु पर्दछ । मुल बोट वा थाममा केरा पसाउनु भन्दा अगाडी ऐटा मात्र सकर राख्ने र केरा पसाई सकेपछि अर्को नयां सकरलाई पनि राख्नु पर्छ । यी दुवै सकरहरू जाडो महिनामा नपसाउने हुनु पर्दछ । बाँकी अनावश्यक सकरहरू दुई दुई महिनाको फरकमा हटाई बगैचा सफा राख्नु पर्छ । बर्षा याममा केराको बोट वरिपरी पानी जम्न नदिन केराको बोटमा उकेरा लगाई माटो चढाउनु पर्दछ । यसो गर्नाले बोटको फेद राम्ररी माटोले पुरिन जान्छ र बोट ढल्ने समस्या कम हुन्छ । बढी हावाहुरी चल्ने ठाउँमा केरा पसाएपछि टेका दिनु पर्छ ।

## बृद्धि बिकास

केराको बोट तथा फलको बृद्धि बिकास, केराको जात, हावापानी, माटोको मलिलोपनामा भर पर्दछ । गरम बढी हुने ठाउँमा केराको पातको बिकास हुनलाई सात दिन लाग्छ । केरा पसाउनु भन्दा पहिले २३-५० गोटा सम्म नयां पातहरू आउँछन् । केरा नपसाए सम्म बोटको बृद्धि भईरहन्छ तर पसाई सकेपछि फलको बिकास तर्फ केन्द्रित रहन्छ र यस समयमा बोटको बृद्धि रोकिन्छ । केराको टुप्पो तिर भाले फुल र फेदतिर पोथी फुलहरू फुल्दछन् । केरा पसाउनु भन्दा अगाडी बोटको बिकास भईरहेको बेलामा अनुकूल हावापानीमा राम्ररी मलजल गरेमा पोथबी फूलको संख्या बढी हुन सक्छ । कोसा भरिने समयमा फलको बृद्धि ढिलो हुन्छ । फलको साथ साथे गुदीमा स्टार्च र भिटामिनहरूको मात्रा बढ्दै जान्छ । फल पुरा बिकास हुने समय (१०० दिन) सम्ममा स्टार्च बढ्ने कार्य पुरा हुन्छ । केरा पाक्ने बेलामा स्टार्च चिनीमा बदलिन्छ । त्यसैले केराको गुदी गुलियो हुन्छ । केरा पसाई सकेपछि पाक्ने समय हावापानीको विभिन्नता अनुसार ३-६ महिना सम्म लाग्न सक्छ ।

## उत्पादन र बाली भित्राउने

तरकारी खाने जातहरूका केराहरूको कोसाहरू भिन्न भन्दा अगाडी नै टिन्जु राम्रो हुन्छ । फलको रूपमा प्रयोग गरिने केरा परिपक्व भईसकेपछि मात्र टिन्जु पर्दछ । अग्लो जातमा भन्दा पुङ्का जातहरूमा केरा चाँडै पाक्छ । केराको बोक्राको रङ्ग गाढा

हरियो वा हल्का हरियो रङ्गमा बदलिएपछि टिजे गरिन्छ । साथै कोसाहरू पहेला चेप्टा हुन्छन् र पाकेपछि पाटा परेका देखिन्छन् । गाउँघरमा केराको बुङ्गो सुकेपछि, पातहरू सबै पहेलिएपछि फल टिजे चलन छ । फल टिप्पा केराको घरीलाई एउटा मान्छेले समाउनु पर्छ र अर्काले काटेर माउबोटबाट चोटपटक नलाग्ने गरी भुँईमा नवजारिने गरी राम्ररी छुट्टाउनु पर्छ ।

## भण्डारण तथा पकाउने

गरम महिनामा पाक्ने केरालाई धेरै दिन सम्म भण्डारण गरेर राख्न सकिन्दैन । ११°-१३° से. र ८६-९० प्रतिशत सापेक्षिक आद्रतामा केरा भण्डारण गरेमा लामो अवधि सम्म भण्डारण गर्न सकिन्छ । ११° डि. से. भन्दा कम तापक्रममा भण्डारण गरेमा बढी चिसो लागेर केराको बोक्रामा काला दागहरू देखिन्छन् र राम्ररी पाक्न सक्दैनन् । प्लाष्टिक व्यागमा साना साना छिद्रहरू बनाएर फलहरूलाई बन्द गरेर राखेमा २-४ दिन सम्म राख्न सकिन्छ । केरा भण्डारण गर्दा काँचो र चोटपटक नलागेका केराहरू मात्र भण्डारण गर्नु पर्छ । केरा पाक्नको लागी २०° से. भन्दा बढी तापक्रम चाहिन्छ । बढी तापक्रम चाहिने हुनाले जाडो महिनामा केरा पकाउन समस्या पर्दछ । केरा भण्डारण गर्ने र पकाउने कोठा बेरले हुन्छ । पकाउने कोठामा २५° से.को तापक्रममा बोक्राको रङ्ग र फलको गुणस्तर राम्रो हुन्छ । केरा पाक्ने कामको लागी ईथाईलिन ग्याँसको आवश्यकता पर्ने हुँदा क्यालिसयम कार्वाईड र ईथरेलको प्रयोगबाट पनि केरा ४-५ दिनमै पकाउन सकिन्छ । यी दुवैले ईथाईलिन ग्याँस उत्पादन गर्दछन् । जुनसुकै तरिका अपनाए पनि अनुकूल तापक्रम कायम राख्नु पर्छ । रसायन प्रयोग गरेको भन्दा प्राकृतिक तवरले पकाई केरा खान स्वास्थ्यकर र लाभदायिक हुन्छ । केरालाई फ्रिजमा राख्नुहुदैन ।



## भुँईकटहर खेती प्रविधि

पञ्चनाथ आत्रेय  
फलफूल विकास अधिकृत

### पृष्ठभुमी

भुँईकटहर ब्रोमिलिएशी (Bromelliaceae) परिवारमा पर्ने फल हो । यस्को वैज्ञानिक नाम Ananas comosus हो । खाँदा स्वादिष्ट हुने यो फलमा प्रचुर मात्रामा भिटामिन, खनिज पदार्थ र प्रोटीन पचाउने खालको ईन्जाइम पाईन्छ । विशेष गरि नेपालको तराई क्षेत्रमा यस्को खेती गरिन्छ ।

### प्रयोग तथा पौष्टिक महत्त्व

- ताजा फलको रूपमा खानुको साथै यसवाट जुस, क्यान्डी, र अल्कोहल वनाएर पनि खान सकिन्छ ।
- पातवाट निकालिएको रेशावाट कपडा, भोला वनाउन सकिन्छ ।
- यस्मा ब्रोमिलिन नामको ईन्जाइम पाईन्छ जसलाई खाद्य वस्तु प्रसोधन गर्नुको साथै औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

## नेपालमा भुँईकटहरको वर्तमान अवस्था

आ.व. २०७१/७२ को तथ्याङ्क अनुसार नेपालमा भुँईकटहरको कुल क्षेत्रफल १२५३ हे., उत्पादनशिल क्षेत्रफल ८८० हे., उत्पादन १३५१२ मे.टन तथा उत्पादकत्व १३.७८ मे.टनरहे. रहेको छ । नेपालको मुख्य गरी भाषा, मोरङ्ग, उदयपुर, चितवन, धादिङ र नुवाकोट जिल्लामा यस्को खेती गरिन्छ ।

**विकासक्षेत्र अनुसार भुँईकटहरको कुल क्षेत्रफल, उत्पादनशिल क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व (आ.व. २०७१/७२)**

विकास क्षेत्र/ विवरण	कुल क्षेत्रफल (हे.)	उत्पादनशिल क्षेत्रफल (हे.)	उत्पादन (मे.टन)	उत्पादकत्व (मे.टन/हे.)
पुर्वज्यल	२४५.६५	२२८.४	४९३६	२१.६१
मध्यमाञ्चल	५७९	४०९.३	५३३१	१३.०२
पश्चिमाञ्चल	३७४.७५	३०४	२७७९	९.१४
मध्यपश्चिमाञ्चल	४५	३२	३८५.५	१२.०५
सुदूरपश्चिमाञ्चल	९	६५	७९.७५	१२.२७
कुलजम्मा	१२५३.४	१८०.२	१३५१२	१३.७८

श्रोत: वार्षिक पुस्तिका, फ.वि.नि.

## जातिय विशेषताहरू

क्र.सं.	भुँईकटहरको जात	जातीय विशेषता
१	जायन्ट क्यु	पातहरू ठुला र काँडा नभएका हुन्छन् । फलको आकार ठुलो र माथिपटि साँगुरिदै गएको हुन्छ । आँखाहरू ठुला र वाहिर सतहमै रहेका हुन्छन् । काँचो फल गाढा हरियो र पाकेपछि पहेलो रङ्गको हुन्छ । फलको औसत तौल २.५ के. जि. हुन्छ । यो ढिलो पाक्ने जात हो ।
२	क्वीन	ताजा फल खानको लागि उपयुक्त जातका पातमा काँडा हुन्छन् । फलमा आँखाहरू भित्रपटि गाडिएका हुन्छन् । फल पाक्दा सुन जस्तो पहेलो रङ्गको हुन्छ । फलको औसत तौल ०.८-१.५ के.जि. सम्म हुन्छ । यो छिटो पाक्ने जात हो । जायन्ट क्यु भन्दा वढि गुलियो र वासनादार हुन्छ ।

क्र.सं.	भूँईकटहरको जात	जातीय विवेशता
३	मौरिसस	मध्य सिजनमा पाक्ने जात यस्को फल साउन भदौ महिनामा तयार हुन्छ । यसमा रातो र पहेलो बोक्रा हुने जातहरू हुन्छन् । नेपालमा यस्को खेती खासै गरिएको पाईदैन । फल मझौला खालको हुन्छ यस्को औसत तौल २ के. जि. हुन्छ ।
४	स्पेनिस	पातहरू लामा र काँडा भएका हुन्छन् । यस्ले वढि सुख्खा हावापानी, रोग र किराहरू सहन गर्न सक्दछ । फलको औसत तौल ०.९-१.८ के.जि. सम्म हुन्छ । फल र गुदि पहेलो वासनादार पहेलो रङ्गको हुन्छ । यो मध्यम सिजनमा पाक्ने जात हो ।

## हावापानी

भूँईकटहर उष्ण प्रदेशिय फलफूल भएता पनि यसको उत्पादन उष्ण देखी उपोष्ण हावापानीमा समेत गर्न सकिन्छ । यसलाई सामुन्द्रि सतहदेखी १५०० मिटरको उचाईसम्ममा खेती गर्न सकिन्छ । तुषारो नपर्ने तर मन्द चिसो चिसो रात भएमा फलको गुणस्तर राप्रो हुन्छ । वार्षिक वर्षा सालाखाला १५० से.मी. वर्षा ठिक हुन्छ । यस्मा शित संकलन गरि उपयोग गर्ने क्षमता हुने कारण सुख्खा हावापानी सहन सक्दछ ।

## तापक्रम

राप्रो उत्पादन लिनको लागि २१-२३ डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ ।

## माटो

पानी नजम्ने वलौटे दोमट र वढि उर्वरशक्ति भएको माटो उपयुक्त मानिन्छ । यस्को लागी माटोको पि.एच. ५.५-६.५ उत्तम मानिन्छ ।

## प्रशारण

भूँईकटहर साधारणतया वानस्पतिक प्रजनन् विधिद्वारा प्रसार गरिन्छ । मुख्य गरेर क्राउन, स्लिप, सकर को प्रयोग गरि विरुवा उत्पादन गर्ने गरिन्छ ।

१. क्राउन (Crown): फलको शिरमा रहेको भागलाई क्राउन भनिन्छ । फल पाकेपछि मात्र यस भागलाई उपयोग गर्न सकिन्छ ।
२. स्लिप (Slip): फलको फेदेखि तलपट्टी स साना विरुवाहरू निस्केका हुन्छन् यिनिहरू पनि प्राय फलको उत्पादन लिने समयमानै हटाउने गरिन्छ ।

३. सकर (Sucker): विरुवाको काण्डको माटोमुनिको टुसावाट प्रशस्त कोथाहरू निस्कन्छन् जसलाई सकर भनिन्छ ।

साधारणलया गर्मि याममा क्राउनवाट २२-२४ महिनामा, स्लिपले २०-२२ महिनामा र सकरले १६-२० महिनामा फल दिन्छन् । यि मध्ये प्रसारणकालागी स्लिप वढि उपयुक्त भाग मानिन्छ ।

## बिरुवा लगाउने समय, दुरी र तरिका

### समय

वर्षायामको शुरुमा वा अन्त्य तिर विरुवा रोपण गर्नु उपयुक्त हुन्छ । तर गरम वा ओसिलो ठाँउमा वर्षाको कुनैपनि समयमा लगाउन सकिन्छ ।

### दुरी

एक वोट देखि अर्को वोटको दुरी २५-३० से.मी. र एक ड्याङ्ग देखि अर्को ड्याङ्गको दुरी ६० से.मी. कायम गरि विरुवा रोपण गर्नु पर्दछ ।

### रोप्ने तरिका

पानि नजम्ने सम्म जग्गामा १०-१५ दिन सुकेको विरुवाको फेदतिर सुकेके केही पातहरू हटाई ०.४ प्रतिशतको डाईफोलाईटन र ०.०५ प्रतिशतकव ईकाटकस वा कुनै किटनासक र ढुसिनासक विषादीको घोलमा फेदलाई डुवाएर १० से. मी. गहिरो र पातलाई रोल पारेर गुभोमा माटो नपर्ने गरि लगाउनु पर्दछ ।

### मलखाद

मलखाद माटो हावापानी र जातिय स्वाभाव अनुसार फरक पर्ने भएता पनि साधारणतया १०-१५ के. जी. कम्पोष्ट, १६ ग्रा. नाईट्रोजन, ५ ग्रा. फस्फोरस र १२ ग्रा. पोटास प्रति वोट/वर्ष हाल्नु पर्दछ ।

### सिंचाई

भैंझकटहरको लागी सिंचाई एक नभई नहुने कुरा हो । नेपालमा विशेषगरी गर्मि महिनामा ४ देखि ६ पटक सिंचाई गर्नु पर्दछ । वृद्धि र विकास का साथै समयमा फूल फुल्नको लागी नियमित सिंचाईको व्यवस्था गर्नु जरूरी हुन्छ ।

## अन्तरबाली

यो आँफै अन्तरबालीको रूपमा प्रयोग गरिने वाली हो । यस्लाई आँप, लिची जस्ता बालीमा अन्तरबालीको रूपमा लगाउन सकिन्छ भने केरा, कफि, मेवा, नरिवल जस्ता बालीहरू सँग मिश्रित बालीको रूपमा पनि लगाउन सकिन्छ ।

## बगैँचाको हेरचाह

भुँईकटहर खेतीमा भारपातको समस्या अत्याधिक हुने हुनाले यसको समयमानै उचित व्यवस्थापन गर्नु पर्ने हुन्छ । भारपात नियन्त्रणको लागी छापोको उचित व्यवस्थापन गर्नु पर्दछ जस्ले सुख्खा मौसममा सिंचाईको परिपुर्ति पनि गर्न सकिन्छ । यसका साथै हातले उखेलेर र भारनाशक विषादीहरू छरेर नियन्त्रण गर्न सकिन्छ । यस्लाई छाँया मन पर्ने हुँदा अलि अलि छाँया दिने खालका वोटहरूको व्यवस्था गर्नु उपयुक्त हुन्छ । खुटिवाली लिनेवेलामा टिपाई उप्रान्त सकरहरूलाई छाँटनु उपयुक्त हुन्छ । एउटा वोटको तल कम्तिमा २ वटा सकर राख्नु उपयुक्त हुन्छ । रास्तो उत्पादन लिनको लागी कम्तिमा २ पटक पाकेको कम्पोष्ट मल राख्नी उकेरा दिनु पर्दछ । समय समयमा वगैचा निरिक्षण गरि साना लत्रेका र रोग लागेका मसिना सकरहरूलाई हटाई स्वस्थ्य विरुवामात्र राख्नु पर्दछ ।

## बृद्धि बिकास

फूल फुल्नको लागी करिव ४० वटा जति पातको विकास भएको हुनु पर्दछ । फूल फुल्ने कृयालाई तापक्रम तथा हावापानीले प्रभाव पार्दछ । करिव १५० दिनमा फलेको फलले पुरा आकार लिन्छ र त्यस पश्चात करिव १५-२० दिन पश्चात फल पाक्न शुरू गर्दछ । फलको गुणस्तरमा वृद्धि तथा उत्पादन वढाउन र एकरूपता त्याउनको लागी विरुवा वर्दक रसायनहरू जस्तै ईथरेल २५ पि.पि.एम., क्याल्सियम कार्वाईड १-२ ग्राम, १५ पि.पि.एम. नेथालिन एसिटिक एसिड मध्ये कुनै एकलाई राख्नी एकै पटक फूल फुलाउन सकिन्छ । साधारणतया यस्ता रसायन राखेको करिव ५० दिन पश्चात विरुवामा एकैपटक फूल लाग्दछ ।

## उत्पादन र बाली भित्राउने

फूल फुले पछि उत्पादन लिनको लागी करिव ५-६ महिना लाग्दछ । नजिकको वजारको लागी फल लिँदा फलको फेदमा पहेलो सुन्तला रङ्गको विकास भएपछि फल

टिप्पु पर्दछ भने टाढाको लागी फलको रङ्ग हल्का फिका हुन थालेपछि, आँखाका साना पातहरू हल्का सुक्न थालेपछि टिप्पु पर्दछ । फललाई टिप्पा होसियार साथ नवजारिकन, चोट पटक नलगाईकन टिप्पु पर्दछ । राम्रो सँग व्यवस्थापन गरेको वगैचावाट करिव ५०-६० मे. टन/हे. फल उत्पादन लिनुका साथै एक लाखभन्दा वढि सकर र स्लिपहरूको उत्पादन गर्न सकिन्छ ।

## भण्डारण तथा पकाउने

कोल्ड स्टोरेजमा भुँईकटहरलाई ८-१० डि से मा एक महिनासम्मको लागी राख्न सकिन्छ भने गरम ठाँउमा साधारणतया फललाई १० दिनभन्दा वढि भण्डारण गरेर राख्न सकिदैन । फललाई ५०० पि. पि एम. को ईथरेलले उपचार गरेमा एकरूपताका साथ पकाउन र पहेलो र आर्कषक बनाउन सकिन्छ ।

**मुख्य किराहर:** भुँईकटहरका मुख्य किराहरमा मिलिवग, निमाटोड, मुसा हुन । मुख्य रोगहरूस भुँईकटहरका मुख्य रोगहरूमा गुभो कुहिने रोग, फल कुहिने रोग, पातको थोप्ले रोग, गुच्छे रोग, सन स्क्याल्ड आदी हुन ।



## नरिवल खेती प्रविधि

पञ्चनाथ आत्रेय

फलफूल विकास अधिकृत

### पृष्ठभुमी

विश्वका ८० भन्दा वढी देशहरूमा उत्पादन गरिने नरिवलको खेती नेपालको तराई तथा भित्री मधेसका जिल्लाहरूमा खेती गरिन्छ । यो फल ताजा खानकालागी, सुकाएर खानका लागी मात्र नभएर यसमा भएको जुसले शितलता प्रदान गर्ने हुनाले गर्मि याममा प्रयोग गरिन्छ । यसका साथ साथै यसका पात तथा जटावाट विभिन्न हस्तकलाका सामाग्रिहरू तयार गर्न सकिन्छ । यसको फललाई धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । यसको उत्पत्ति दक्षिण पुर्व एशियामा भएको अनुमान गरिन्छ ।

### प्रयोग तथा पौष्टिक महत्व

ताजा फलमा करिव १० प्रतिशत कार्बोहाइड्रेट, ४ प्रतिशत प्रोटीन, ३७ प्रतिशत चिल्लो पदार्थ, ४ प्रतिशत खनिज तथा ४५ प्रतिशत पानीको मात्रा हुन्छ ।

### नेपालमा नरिवलको वर्तमान अवस्था:

आ.व. २०७१/७२ को तथ्याङ्क अनुसार नेपालमा नरिवलको कुल क्षेत्रफल ३७२ हे.,

उत्पादनशिल क्षेत्रफल ३३१ है, उत्पादन ५०२० मे.टन तथा उत्पादकत्व १५.९९ मे.टन रहे।

**विकास क्षेत्र अनुसार नरिवलको कुल क्षेत्रफल, उत्पादनशिल क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व (आ.व. २०७१/७२)**

विकास क्षेत्र / विवरण	कुल क्षेत्रफल (हे.)	उत्पादनशिल क्षेत्रफल (हे.)	उत्पादन (मे.टन)	उत्पादकत्व (मे.टन/हे.)
पुर्वाञ्चल	३१४	३००	४९५७	१६.५२
मध्यमाञ्चल	५८.५	३०.५	६३.१	२१.९
पश्चिमाञ्चल	०	०	०	०
मध्यपश्चिमाञ्चल	०	०	०	०
सुदूरपश्चिमाञ्चल	०	०	०	०
कुलजम्मा	३७२.५	३३१	५०२०	१५.९९

श्रोत: वार्षिक पुस्तिका, फ.वि.नि.

## जातिय विशेषताहरू

### हावापानी

यसलाई गर्भि हावापानी चाहिन्छ। औषत वार्षिक तापक्रम २७ डिग्री र वार्षिक वर्षा १३००-२३०० मिमि आवश्यक पर्दछ। यो सामुन्द्रिक सतह देखी १०० मि सम्म उत्पादन गर्न सकिन्छ।

### माटो

यसले विविध खालको माटो रुवाउने भएता पनि राम्रो निकासको प्रवन्ध भएको हावा खेल्ने खुकुलो माटोमा उत्पादन राम्रो हुन्छ। पि.एच. ५.२-८ यसको लागी उपयुक्त हुन्छ तर माटोमा प्रशस्त पोटासको मात्रा हुनु जरूरी हुन्छ।

### प्रशारण

छनौट गरिएका माउवोटवाट फल संकलन गरि विउको लागी राखिन्छ। विउको लागी राखिएका फलको औषत तौल ७६९ ग्राम हुनुपर्छ। फल टिपेपश्चात तत्काल नर्षरीमा २५-३० से.मीको फरकमा रोपण गर्नु पर्दछ। फललाई तेर्सो पारेर राखिन्छ र हल्का देखिने गरि माटोले पुरिन्छ।

## **बिरुवा लगाउने समय, दूरी तथा रोपण**

वगैचा स्थापना गर्ने जग्गा सम्याएर ६ मिटरको फरकमा करिव १ घन मि को खाडल खन्ने र खाडलमा दुई पत्र नरिवलको जट्टा पिधमा राख्ने । २०-२५ के.जी. पाकेको कम्पोष्ट मल राखी माटोमा राम्रो सँग मिलाएर जेष्ठ(आषाढ महिनामा रोपण गर्ने ।

## **सिंचाई**

यसको वृद्धि र विकासका लागी प्रयाप्त मात्रामा सिंचाईको आवश्यकता पर्दछ । सुख्खा समयमा १०-१५ दिनको फरकमा सिंचाई दिनु पर्दछ भने वर्षा समयमा त्यती आवश्यकता पर्दैन । प्राय सिंचाई गर्दा वोटको वरिपरि खनेर वेशिन वनाई त्यसमा पानी हाल्नु पर्दछ ।

## **अन्तरबाली**

फलदिने अवस्था सम्मको लागी अन्तरबालीको रूपमा भुँईकटहर, केरा, मरिच कफि तथा अन्य कोशेवाली लगाउनु उपयुक्त हुन्छ । तर अन्तरबाली लगाउँदा नरिवलको छेउमा पर्ने गरि लगाउनु हुँदैन ।

## **उत्पादन र बाली भित्राउने**

फूल फुलेको १२-१३ महिनामा फल परिपक्व हुन्छ । राम्रो सँग पाकेको फललाई मात्र वोटवाट टिप्पु पर्दछ । उत्पादन दिने वयस्क वोटहरू भएको वगैचावाट औषत १००००-१४००० फल र वर्ष रहे दिन सक्छ । तर राम्रो सँग व्यवस्थापन गरेको वगैचामा यसलाई २५००० फल र वर्ष रहेसम्म वढाउन सकिन्छ ।

## **भण्डारण तथा पकाउने**

फल टिपे पश्चात केहि दिनको लागी छाँयादार ठाँउमा भण्डारण गर्न सकिन्छ ।

## **मुख्य मुख्य किराहरू**

पात खाने भुसिलकिरा, राईनोसरस खपटे किरा, रेड पाल्म विभिल, जरा खाने किरा आदी मुख्य हुन् ।

## **मुख्य मुख्य रोगहरू**

मुना कुहिने रोग, डाँठ कुहिने रोग, खैरो थोप्ले रोग आदी



## एभोकाडो (AVOCADO)

**महेश्वर लामिछाने**

बरिष्ठ फलफूल विकास अधिकृत

- वैज्ञानिक नाम Persea armenian Miller परीवार lauraceae
- नेपालमा एभोकाडो फललाई “घ्यूफल” भनेर चिनिन्छ । प्राय जसो धनिमानि मानिसले बढि खाने र ? रुचाउने यो फल धेरै पटक खादै गए पछि मनपर्दा हुनेगर्दछ । यसमा राम्रो वासना र वडि रेसादार फल बस्तु’ पाइन्छ ।
- खाद्य तत्वको हिसावले एभोकाडो ज्यादै पोषण युत मानिन्छ । यसमा १.७% प्रेटिन २६.४% चिल्लो पदार्थ र ५% कार्बोहाइड्रेड पाइन्छ ।



- यस फलमा चिनी कम हुने र बढी शक्ति पाइने भएकोले मधुमेयका रोगीहरूको लागि शक्तिदायक फल मानिन्छ ।

### १०० ग्राम खाने घ्यूफलमा पाइने रासायनिक वस्तुको मात्रा :

क्र.स	खाद्यतत्वको नाम	मात्रा	कैफियत
१	साधारण खाद्यतत्वहरू		
	शक्ति	२४५ क्यालोरी	
	प्रोटीन	१.७ ग्राम	
	जम्मा कार्बोहाइड्रेट	५.५१ ग्राम	
	चिल्लो वस्तु	१.८ ग्राम	
	कुडरेसाहरू	५.१ ग्राम	
२	भिटामिनहरू		
	भिटामिन ए	०.१७ मि. ग्राम	
	भिटामिन सि	१६ मि. ग्राम	
	भिटामिन बि ३	१ मि. ग्राम	
	भिटामिन वि २	०.१३ मि. ग्राम	
	भिटामिन १	०.०६ मि. ग्राम	
३	खनिजतत्वहरू		
	क्याल्सीयम	१० मि. ग्राम	
	कलोरीन	११ मि. ग्राम	
	कपर	०.४५ मि. ग्राम	
	आइरन	०.६ मि. ग्राम	
	म्याग्नेसियम	३५ मि. ग्राम	
	म्यागानिज	४.२१ मि. ग्राम	
	सल्फर	२८.५ मि. ग्राम	
	सोडियम	३६८ मि. ग्राम	

पाकेको एभोकाडोको ताजा फलको गुदी खानामा प्रयोग गरिन्छ र साथै भित्री गुदीलाई (धु) पाउरोटी, आइस कीम र मिल्क स्न्याकको रूपमा समेत प्रयोग गरिन्छ ।

## उत्पति

- यसको उत्पति मध्य अमेरीकाबाट भएको हो ।
- वढि फल उत्पादन गर्न देशको रूपमा हवाइ पिलिपिन्स, क्युबा, इजरायल श्रीलंका र भारतलाई चिनिन्छ ।
- इजरायलबाट सन १९७९ मा एभोकाडोका विरुवाहरू ल्याई नेपालमा खेती गर्न सुरु गरिएको थियो । केही एभोकाडोको माउवोटहरू, उष्ण प्रदेशिय वागवानी फर्म सलाही, केन्द्रीय वागवानी केन्द्र कीर्तिपुर र उपोष्ण वागवानी केन्द्र त्रिसूलीमा माउ वगैचा छलक स्थानमा गरी एभोकाडो उत्पादन गरिएको छ ।

## हावापानी र माटो

- एभोकाडोले उष्ण र उपोष्णको मध्य चिसो हावापानी मन पराउछ ।
- तुसारो र बढी चिसो हावापानीले यो फललाई नराम्रो प्रभाव पर्छ ।
- ज्यादै बढि चिसो र पानी जन्मे तापक्रममा यो फलको उत्पादन लिन सकिदैन ।
- एभोकाडो जातहरू अनुसार ६०० मि देखी १३०० मि सम्मको उचाइमा सफलता पूर्वक खेती गर्न सकिन्छ । पश्चिम भारतिय जातहरू उष्ण क्षेत्रमा उपयूक्त हुने तर मेक्सीकन र ग्वाटेमालन प्रजातिहरू उपोष्ण क्षेत्रमा राम्रो उत्पादन दिन्छन् ।
- वर्षिक सरदर बर्षा ६६ - १४६ सेमी उपयूक्त हुन्छ, सूख्खा सहन सक्दैन ।
- यसको खेती १४ देखी २८ डिसे तापक्रम उपयूक्त हुन्छ ।
- माटोको पि एच को मान ४-७ सम्म भएको मलिलो गहिरो पानी नजम्ने निकाश भएको माटो व्यवशायीक खेतीको लागी उपयूक्त मानिन्छ ।

## प्रजाती जातहरू र यसका बिशेषताहरू

### (१) मेक्सीकन प्रजाति (Mexican race)

- यस खालको जातहरू वोटमा पातलो र नरम वोका भएका साना फलहरू (२५० ग्राम) लाग्दछन् ।
- फलको केन्द्र भागमा बिउ टूलो खूकूलोसंग रहेको हुन्छ । यसमा तेल वा चिल्लो बस्तुको मात्रा ३० प्रतिशतसम्म पाइन्छ ।
- यस खालका जातहरूमा बढी चिसो तापक्रम सहने गुण विद्यमान पाइन्छ ।

## (२) ग्वाटेमालन प्रजाति (Guatemalan race)

- मध्य अमेरीकाबाट निकालीएका जातहरू यसमा पर्दछन् ।
- यस खालका जातहरूको फलको भेट्नो लामो फल ठूलो साइजको (६०० ग्राम) बोका बाकलो र बीउ केन्द्रीय भागमा खादिएर रहेको हुन्छ ।
- वोटमा फलफूल लागेको ८ देखि १२ महिनामा पाकदछ । फलमा ८-१५%, चिल्लो वस्तु पाइन्छ ।

## (३) पश्चिम – भारतिय प्रजाति (West Indian race)

- केन्द्रीय अमेरीकाका तल्ला भेकहरूमा रैथाने भई फैलिएका जातहरू यस वर्गमा पर्दछन् ।
- यस खालका जातहरूको फलमा भेट्नो लामो भएको मध्य साइजको फलमा नरम खालको बोका हुन्छन जसमा ठूला विउहरू खुकूलोसंग प्रत्येक फलमा खादिएर रहेको हुन्छन् ।
- यस खालका जातहरूले चिसो सहन सक्दैनन् । गर्मि उष्ण क्षेत्रमा यो जातको सफलता पूर्वक खेती गर्न सकिन्छ ।
- वोटमा फलफूल लागेको, ९ महिना पछि पाकदछ ।

## जातहरू र जातिय बिशेषताहरू :

### (१) ह्यास यो म्याकसीकन टाइप –ए ग्रुपको जात हो ।

- विभिन्न जातहरू मध्ये वढि खेती भएको जातको रूपमा यो जात चिनिएको छ ।
- मझौला खालको साइज भएको, वैजनी रंगको फलको गुदी भएको, हरियो फल पाकेपछि कालो रंगमा परिणत हुने गर्दछ ।
- यसका बोट ठूलो हुने र तुसारोबाट बढि संवेदनसिल छ । यसको फल बढि वासनादार र चिल्लो बस्तु वस्तु भएको हुन्छ ।

### (२) ग्रीन :

- ग्वाटेमालन प्रजाती अन्तरगतका जातहरू मध्ये सफलता पूर्वक खेती गर्न सकिने मूख्य जात हो ।
- यस जातमा फलने फल लाम्चो (oral shaped) आकारको हरीयो वा हल्का पहेलो रंगको हुन्छन् ।

- प्रति फलको तौल सरदर २५०-४०० ग्रामको हुन्छ ।
- छाला खस्तो केही फलमा विउ ठूलो गोलो केन्द्रमा कस्सिएर टासिएको हुन्छ ।

### (३) फुर्टे :

- मेक्सीकन र ग्वाटेमालन प्रजातिबाट निकालीएको हाइब्रिड जात हो ।
- फल, लाम्चो (pyriform) २२५ देखि ४५० ग्राम साइजको हुन्छन् । बढि चिसो सहने जातको रूपमा यो जात चिनिन्छ ।
- उष्ण भन्दा उपोष्ण क्षेत्रमा राम्रो फल्ने जात हो ।
- फलमा १८-२६% सम चिल्लो पदार्थ पाइन्छ ।

### (४) युतीया: यो जातमा फल ज्यादै सानो लाग्छ । फल राम्रो बासनादार हुन्छ ।

- फल फलाई राम्रो हुन्छ तर एक बर्ष बिराएर फल्ने प्रवृत्ति देखिन्छ ।

### (५) रिड : यो जात ग्वाटेमालन प्रजातिमा पर्दछ । बोट मध्य हिसाबको ज्ञाडीदार देखिन्छन् ।

- फल ठूलो, गोलो, आकारका हरियो छाला भएको उच्च गुणस्तरको हुन्छ ।
- राम्रो र लगातार उत्पादन दिने जातको (prolific cropping cultivar) रूपमा यो जात चिनिएको छ ।

### (६) इथिन्जर: फल लाम्चो मध्य साइजको हुन्छन् ।

- फलको बाहिरी छाला खस्तो, चमकिलो हरियो रंगको हुन्छ । फल भित्र विउ ठुलो र खुकुलो गरी केन्द्रमा रहेको हुन्छ अन्य जातहरू भन्दा चाडो पाक्छ, धेरै र राम्रो उत्पादन दिन्छ । यो मेक्सीकन प्रजातीको टाइप बि समुहमा पर्छ ।

### (७) पर्पल : यो पश्चिम भारतियन प्रजाती अन्तर्रगत पर्ने जात हो ।

- फल नास्पति आकारको २५० ग्राम साइजका नरम चम्कीलो हुन्छ ।
- फलमा बीउ खुकुलो संग केन्द्रमा रहेको हुन्छ र २ से.मी लामो पहेलो रंगको गुदी विउ वाहिर टासिएर रहेको हुन्छ ।

## ९. उर्टज

- यसलाई उर्टज सानो काडो भनिन्छ ।

- बोटको उचाई कम, स्वादमा मिठो हुन्छ ।
- फल भाद्र – असोजमा पाकदछ ।
- यो 'ए ग्रुप' वा 'वि ग्रुप'मा पर्दछ ।
  
- **बिरुवाको रोपाई**
  - ✓ बोटविरुवा सामान्तया जात अनुसार ८-१० मिटर फरकमा रोप्न खाडल १ घन मिटर साइजको १ महिना अगाडी तयार गरिन्छ ।
  - ✓ तयार भएको खाडलमा प्रति खाडल २०-२५ केजी कम्पोष्ट मल र टप स्वाइल ४:१ अनुपातमा मिसाई मिश्रण बनाएर बैशाखमा जमिनको सतहबाट १ फिट माथि हुने गरी पुरीन्छ र खाडलको केन्द्रमा पर्ने गरी कालो बास गाडेर चिन्ह लगाइन्छ ।
  - ✓ बर्षायाम लागेपछि जेठ/असाढ महिनामा खाडलको केन्द्र वा बास गाडेको स्थान पर्ने गरी बिरुवा रोप्नु पर्छ ।
- **प्रजननका तरिका**
  - ✓ बीउ नै नेपालमा प्रसारणको मुख्य तरीका हो ।
  - ✓ बीउमा उमार शति धेरै कम (२-३ हप्ता) हुन्छ । बीउलाई सुख्खा पिट वा ५° से भण्डारण गरी राख्न सकिन्छ ।
  - ✓ बीउको बाहिरी बोका हटाइ रोपेमा उमार शति बढ्दछ । पलाटिकको थैलामा २ से मि गहिराईमा एउटा बीउ राखेर उमारिन्छ । रोपेको १ बषे पछि मुख्य खेतमा सार्न सकिन्छ ।
- **सिचाई**
  - ✓ एथोकाडोलाई आवश्यकता अनुसार हिउदमा २१ दिनको अन्तरमा ग्रिष्ममा १०-१५ दिनको अन्तरमा गोलो चक्का बनाई सिचाई दिनुपर्दछ ।
  - ✓ पाइपबाट वेसिनमा सोझौ भिजाउने तरीका राम्रो मान्दैन । यसले बोटको जरा कुहाउछ ।
- **मलको प्रयोग**
  - ✓ एथोकाडोको लागि बढि मल चाहिन्छ ।
  - ✓ हरेक बर्ष २० देखि २५ के जी पाकेको कम्पोष्ट मल र १:१:१ अनुपातमा साना बिरुवाहरूको लागि र १० बर्ष भन्दा माथिका बोटविरुवाहरूको २:१:२ अनुपातमा हुने गरी नाइट्रोजन, फस्फोरस, पोटास युक्त मलको प्रयोग गर्नुपर्दछ ।

✓ माटोमा पि एच को मान ७ भन्दा बढि भएमा आइरन तत्वको कमी देखीने भएकोले आइरन चिलेट ३५ ग्राम प्रति बोटका दरले प्रयोग गर्नुपर्ने हुन्छ ।

### **बोटको काटछाट र अन्तरवाली प्रणाली :**

- एभोकाडो फलमा फलका काट्छाट मात्र गरीन्छ ।
  - माथि हाँगा जाने खालका जातहरूमा बोटको मुख्य हाँगालाई काटेर साइड हाँगाहरू बढ्न दिनुपर्छ ।
  - हाँगाहरू फलने तर बोट अग्लो नहुने जातहरूमा हाँगाहरू पातलो र छोटो हुने गरी काट्छाट गर्नुपर्छ ।
  - सामान्यतया फलको बोटमा भायिएका, एक आपशमा जोडिएका, रोग कीराले खाएका हाँगाहरूलाई हरेक समयमा काट्छाट गरी हटाउनु पर्छ ।
- अन्तर वाली :** छोटो जरा हुने वाली र सामान्यतया कोशे तरकारी बालीहरूलाई अन्तरवालीको रूपमा प्रयोग गरीन्छ ।
- सतहका जराहरू काटिने वा खलबल हुने गरी खनजोत गर्नुहोदैन ।
  - बोटको वरीपरी एक मिटर व्यास वरपरको भागमा हल्कासंग झारपातहरू हटाई माटो खुकुलो बनाउनुपर्ने वा छापो प्रयोग गर्नुपर्दछ ।

### **एभोकाडो फलफूल बालीमा फूल फूल्ने र फल लाग्ने प्रक्रुया :**

- यो फलको बोटमा फूलको बनावटको हिसाब उम्य लिङ्गी पाईन्छ तर कामको आधारमा एकलिङ्गीय फूल मानिन्छ ।
- बोटमा भाले फूलहरू र पोथी फूलहरू फरकै समयमा निस्कने प्रकृयालाई डाइचेगेमस भनिन्छ । यो फल फूल्ने स्वभावबाट स्वसेचन हुन सक्दैन । पर परागसेचन मौरी, भमरा आदिबाट भई बीउ र बन्ने कृया सुरुवात हुन्छ ।
- जात अनुसार एभोकाडोको फूल फूल्ने स्वभाव फरक हुने भएकोले बगैचा स्थापना गर्दा एकै जात वा समुहको एभोकाडो प्रयोग गरेर बगैचाको स्थापना गर्नुहोदैन र फरक जातहरू मिसाएर बगैचा बनाउनु पर्दछ ।
- बिचित्र हिसाबले फूल फूल्ने र बन्द हुने अनुसार एभोकाडोको जातहरूलाई २ ग्रुप वा समुहमा वाडिएको छ । (१) 'ए' ग्रुप (२) 'वि' ग्रुप ।
- यो हिसाबले भाले र पोथी फूल लाग्ने प्रकृया, सधै भरी यसरी नै रहन्छ भन्ने छैन । यसलाई एभोकाडो प्रजातिका जातहरू, तापक्रम, बादल, फल फूल्ने स्वभावले प्रभाव पार्छ र परीवर्तन ल्याउछ ।
- सामान्यतया मेक्सीकन जातहरू चाडो फल्दछन् ।

## ए ग्रुप र बी ग्रुप पर्ने जातहरू र फल फल्ने स्वभाव निम्नानुसार देखिन्छ ।

जातहरू	पहिलो दिन	दोस्रो दिन	कैफ्यत
ए – ग्रुपका जातहरू : १ हयास, ग्युन, पिकरटन, पोथी सकृय परागकण टनरीड, एनाहिम, ल्याब ध्यास मेक्सीको	पोथी सकृय	परागकण फूट्ने	
बी – ग्रुपका जातहरू र्ट, जुटाउने, व्याकन हबीटसेल, सिरप्राइज इथिन्जर	पोथीको योनी क्षेत्र हुने	पराग कणहरू निस्कने	

- ए – ग्रुपको पुर्ण फूल निस्कने चक्को समयमाथि : ३६ घण्टा

## बी – ग्रुप जातहरूको फूल रहने समय अवधि : २४ घण्टा

- सरदर उपयुक्त तापकम (राती र दिउसोमा बढिमा) – ७० डिग्री (२१ से)

## तापकम घटेमा फूल्ने प्रकृया ढिलो अनियमित बन्दछ ।

- तापकम ६० डिग्री (१६ से) भन्दा कम भएमा फल नलाग्ने हुन सकदछ ।
- क्यालिकोर्नियामा ए – ग्रुप र वि – ग्रुपका जातहरूको प्रयोग हालै गरिएको परिक्षण अनुसार हयास एभोकाडोमा फलको रेटिङ राम्रो भई ४० देखि १५० प्रतिशत फलको एत्पादनमा वृद्धि भएको पाइएको छ ।
- (एभोकाडो डाइचोगेमस फल फल्ने प्रकृया)
- 'ए' ग्रुप जातमा सुरुको दिनमा विहानमा फल्दछन् र ८ दिउसो फल्ने बन्द हुन्छ । अर्को दिनको दिउसोमा मात्रै फल फल्दछ । त्यसैगरी
- ग्रुप वि मा जातहरूमा पहिलो दिनको दिउसो फल्दछन् र अर्को दिनको विहान मात्रै दोस्रो चोटी फल्दछ ।
- यो फूल फल्ने प्रकृया बमोजिम ए – गर्भाशय लाई बी – परागकण फलले हरेक विहान परागसेचन गराउछ भने दिउसोको समयमा बी (गर्भाशय) ले ए – परागकण लिन, तयारी हुन पुगदछ । र परागसंचेन एवं गर्भादान राम्रो भई फल फल्ने प्रकृया राम्रो बन्दछ । अन्यथा गर्भाशय सुकने हुन्छ । परागसेचन प्रकृया प्रभावकारी बन्दैन ।

- पराग सेचन गर्ने मौरीहरू मूख्य एजेण्ट भएकोले बगैचामा मौरीको धार राख्दा राम्रो मानिन्छ ।
- एभोकाडोको बगैचामा जात अनुसार फल फल्ने स्वभाव बमोजिम 'ए' समुह र 'बी' समुहको जातको अनुपात १:१ वा २:१ हुने गरी जातहरू मिसायर लगाउनु पर्छ । यो जातहरू मिसाएर लगाउनु पर्छ ।

### **फलको टिपाई र उत्पादन :**

- एभोकाडो बोट मै नपाकने (climacteric fruit) फल भएकोले, बोटमा फल परिपक्व भएपछि टिपेर कृत्रिम रूपमा पकाइन्छ ।
- भेट्नो राती बैजनी (raadish purple) र हरियो फल हुने जातमा गाढा हरियोबाट हल्का हरीयो (light green) भएमा वा हल्का बिया टासिएर रहने जातहरूमा औलाले फलमा हिर्काउदा hollow sound आएमा फल परिपक्व भएको मानिन्छ ।
- परिपक्व भएकाहरूलाई एक-एक गरी टिपेर झोलामा राखेर संकलन गरिन्छ ।
- ५-६ बर्षबाट फल फल्न सुरु हुन्छ ।
- एभोकाडोको जात अनुसार १०० देखि ५०० वटा फलहरू प्रति बोटमा फल्दछ ।

### **पोष्ट हमेष्ट प्रविधि :**

- टिपिसकेको फल आकार र जात अनुसार ग्रेडीड गरेर बासको डोका वा प्लाष्टीकको क्रेटमा पराल वा कागजले प्याकीड गरेर ओसार पसार गरीन्छ ।
- यो फल (climacteric fruit) बोटमै नपाकने भएकोले, टीपी सकेपछि उपयुक्त तापक्रम भएको स्थानमा राखी पकाउनु पर्दछ ।
- सामान्यतया राम्रोसंग परिपक्व भएको फललाई २० डिग्री से मा ६ देखि १२ दिन सम राख्दा पाकदछ ।
- कोल्ड स्टोरेजमा ४४ डिग्री से मा चिसो सहने जातहरूलाई भण्डारण राख्न सकिन्छ भने चिसो नसहने जातहरू १० देखि १३ से तापक्रम भण्डारण गरी राख्न सकिन्छ ।



## मेवा खेती

**महेश्वर लामिधाने**  
बरिष्ठ फलफूल विकास अधिकृत

### परिचय :

- वैज्ञानिक नाम –क्यरिका पपाया ( *Carica papaya* )
- मेवा क्यरिकेसी (*caricaceae*)परीवारमा पर्ने फल हो ।
- उष्ण र उपोष्ण जलवायु भएको क्षेत्रमा यसको व्यवशायीक खेती गर्न सकिन्छ ।
- लगभग ४०० बर्ष पहिले भारत हुदै मेवा खेतिको प्रवेश नेपालमा भएको अनुमान छ ।
- हाल नेपालको तराईदेखी १०० मि संम उचाई भएको स्थानमा, मुख्यतया, घरायसी र व्यवशायीक रूपमा पनि खेती रान्नो भइरहेको पाईन्छ ।
- नेपालको बजारमा मेवाको माग निरन्तर रूपमा बढिरहेको हुदा, दुई दशक यता पर्सा मोरड, नवलपरासी, चितवन, धादिङ, बारा आदि जिल्लामा कृषकहरूबाट व्यवशायिक मेवा खेती सुरु गरेका छन् ।



- नेपालको बजारमा मेवाको बढदो मागलाई आपनो उत्पादनले धान्न सकेको छैन । बजारको माग पुरा गर्ने तुलो मात्रामा भारतबाट मेवा आयात हुने गरेको छ । काठमाडौंको बजारलाई मात्रै हेर्ने हो भने ८०% भन्दा बढी मेवा भारतबाट आयात भएको पाइन्छ । नेपाली उत्पादनले २०% मात्र आपुर्ति गरेको पाइन्छ । त्यसैले नेपालमा व्यवशायीक मेवा खेतीको राम्रो संभावना छ ।

### **क्षेत्रफल र उत्पादन :**

- नेपालमा तराई देखि मध्य पहाडसम्म मेवा खेती सफलतापूर्वक गर्न सकिन्छ ।
- क्षेत्रफल तथा उत्पादनको हिसाब बाट पर्सा, मोरड, रोतहट, उदयपुर, रूपन्देही, कन्चनपूर, बदिया, चितवन, नवलपरासी, झापा आदी जिल्लाहरूमा मेवा खेती बढी मात्रा भएको पाईन्छ । आं वं २०७२/०७३ को बार्षिक तथ्याङ्क अनुसार १५५० हेक्टर जमिनमा मेवा खेती गरीएकोमा ११४५५ हे क्षेत्रफल जमिनमा विभिन्न जातका मेवाहरू फलिरहेका र यस हिसाबले नेपालमा मेवाको औषत उत्पादकत्व १३।३९मे टन भएको देखिन्छ । अन्य देशहरूको तुलनामा नेपालमा मेवाको उत्पादन ज्यादै न्यून भएको देखिन्छ ।
- उत्पादन करेसाबारी स्तरमा सिमित छ । हाल विदेशबाट फर्केर आएका केही व्यवशायीकहरूबाट संस्थागत हिसाबबाट व्यवशायीक खेतीको सुरुवात हुन लागिरहेको छ ।

### **पौष्टिक तथा औषधि महत्व :**

- (१) मेवा एक बहुउपयोगी वाली हो पाकेको फल ज्यादै मिठो हुने भएकाले सोभै खान सकिन्छ । पाकेको फलबाट प्रशोधन गरी जाम, जेली, क्यान्ची सुकुटी र विभिन्न प्रकारका पेय पदार्थहरू बनाउन सकिन्छ । काचो फललाई तरकारी एवं अचारको रूपमा प्रयोग गरिन्छ ।
- (२) मेवाफलमा प्रचुर मात्रामा बिभिन्न किसिमका भिटामीनहरू र अन्य पोषक तत्व पाईन्छ । सुन्तलामा भन्दा मेवाको फलमा भिटामीन 'सि' ३३ प्रतिशतले र पोटासियम ५० प्रतिशतले बढि पाइन्छ । त्यसै गरी मेवामा स्याउमा भन्दा १३ गुना बढी भिटामीन 'सी' र दुई गुना बढी पोटासियम पाईन्छ । स्याउ र सुन्तलामा भन्दा पनि ४ गुणावडि भिटामीन ई पाईन्छ । मेवामा पाइने क्यारोटेन्वाइड, जियाजान्थीन र लाइकोपिन जस्ता पर्दाथले आखाँको दृष्टी वढाउछ ।

क्र.स	पौष्टीक तत्वहरू	परिमाण (ग्राम / क्यालोरी)	कैफयत
१	साधारण		
	पानि	८८.८ ग्राम	
	प्रोटिन	०.६ ग्राम	
	शक्ति	३९ किलो क्यालोरी	
	चिनी	५.९ ग्राम	
	वोसो	०.१४ ग्राम	
	कार्बोहाइड्रेट	९.८ ग्राम	
२.	खनिज तत्वहरू		
	क्याल्सीयम	२४ ग्राम	
	फस्फोरस	५ ग्राम	
	फलाम	०.५ ग्राम	
	म्याग्नेसियम	१० ग्राम	
	पोटासियम	२५६ ग्राम	
३.	भिटामिनहरू		
	भिटामिन विर ( रिवोफ्लामिन )	०.०५ ग्राम	
	भिटामिन ए	५५ ग्राम	
	थाएनिन	०.०३३८ ग्राम	
	भिटामिन सि	६१.८० ग्राम	
	भिटामिन वि ६	०.१ ग्राम	
	भिटामिन वि ७	०.०४ ग्राम	
	विटा क्यारोटिन	२७६ ग्राम	

(३) मेवाको काचो, बीउ र जराबाट निकालेको रस खानाले गर्भवर्तन गराउछ भन्ने भनाई छ । मेवाको चोप बाट छाला चिलाउने, परागकणले स्वास प्रस्वासको समस्या र प्यापेन मिसीएको खानाले एलर्जी गराउछ ।

(४) पाकेको मेवाकोफल जणडीस रोग निदानमा उपयोग हुन्छ । यसको नियमित सेवनबाट आख्वाँको दृष्टी शाक्ति बढाई तेजीलो पार्दछ ।

मेवाको काचो फलबाट निस्कने सेतो चोपबाट पेपिन इन्जाइम निकालीन्छ । यो बहुपयोगी इन्जाइम हो यसलाई विभिन्न किसिमको सौन्दर्य सामाग्री, दन्तमन्जन र साबुनमा मिसाईन्छ । यसको प्रयोग औषधिमा मासुलाई पचाउन सजिलो बनाउन, छाला, उन र रेशम धागो प्रशोधनमा र वियरलाई आकर्षक बनाउन पनि गरीन्छ । चुविडगमन को उत्पादन गर्न पोपिनहो प्रयोग हुन्छ ।

मेवाको काचो फलमा मानव स्वास्थ्यको लागी लाभप्रद अन्य विभिन्न इन्जाइम पनि हुन्छन् तसर्थ काचो फलको नियमित सेवन गर्नाले पाचन शतिमा बुद्धि हुन्छ ।

मेवाको फलमा पाइने काइमोप्यापेन नामको साएन शल्यकृया र अन्य कारणबाट लागेको घाउ चाडो निको पार्न प्रयोग गरिन्छ ।

## हावापानी र माटो :

- मेवा उष्ण प्रदेशिय, गर्मि र बढि रुचाउने बाली हो । उपोष्ण प्रदेशका गर्मि हुने स्थानमन यसको खेती गर्न सकिन्छ ।
- लामो समयमा १५ से भन्दा तलको तापक्रम भइरहेको जरा बोट र फलको बुद्धि राम्ररी हुन सक्दैन । कम तापक्रम फलको स्वाद र गुलियो पनको विकाश कम हुन्छ । मेवाको बोटले तुसारो पटककै सहन सक्दैन ।
- मेवाको फल पाक्ने समयमा सुख्खा मौषम भएमा गुलियोपन बढदछ । व्यवशायीक खेती गर्न उपयुत तापक्रम २१ देखि ३२ से मनिन्छ । तापक्रम १० से भन्दा कम भएमा बोटविस्वा, फलको
- बुद्धि बिकाश र पाक्ने प्रक्रया कम हुन्छ । बोट तथा फलमा कालो दाग लाग्दछ । ज्यादागर्मि र सुख्खा भएमा पनि परागसेचन कृया राम्रो नहुने फलमा भित्र अर्को फलको आकार बन्ने गर्दछ । रातमा २० से भन्दा कम र दिउसो ३५ से भन्दा बढि भएमा कारपोलिडिक हुने गर्दछ ।
- स्थानिय जातहरूको तुलनामा होचो उन्नत हाइव्रिड जातहरू तर मलेन बढि नराम्रो असर पार्दछ । तसर्थ स्थानिय जातहरू १५०० मिटर भन्दा बढि उचाइ भएका पाहाडको बेसीमा सफलता साथ खेती गर्न सकिन्छ तर उन्नत तथा हाइव्रिड जातहरूको खेती गर्न सकिदैन ।
- वार्षिक साल खाल ३५० देखि २५०० मि.मि बर्ष भएमा व्यवशायीक मेवा खेती उपयुक्त हुन्छ ।
- चिसो हावापानी सुख्खा र असिंचीत, धेरै हुरी बतास चल्ने र ओसिलो घाम नलाग्ने स्थानमा मेवाको व्यवसायीक खेतीका लागी उपयुक्त हुदैन ।

## माटो :

- पानिको निकाश भएको गहिरो हावाको परीवहन हुने प्रसरत प्राङ्गीक बस्तु भएको दोमट माटो मेवा खेती गर्न सबभन्दा राम्रो हुन्छ ।

- माटोमा ६ देखी ७ सम्म पि एच भएमा खेतीको लागी ज्यादै उपयुक्त हुन्छ ।
- व्यवशायिक मेवा खेतीको लागी सुबीधा उपलब्ध हुनुपर्छ तर पानी जम्न हुदैन ।  
मेवाको दमा एक दिन भन्दा बढी समय पानी जमने बोटहरू मर्दछन् ।
- मेवाका जराहरू सतहमा हुने हुदा कम्तीमा ४५ से मी गहिराई भएको माटोमा  
मेवाको खेती सफलताका गर्न सकिन्छ ।

## **जातहरू जातिय विशेषताहरू :**

### **(१) वासिङ्गटन :**

- बोट अग्लो र ठुलो (मजबुत) हुन्छ ।
- काण्डमा बैजनी चक्काहरू हुन्छन् ।
- कडा बैजनी रङ्गका पत्रडाट, पात ठुलो र फराकीलो देखीन्छ ।
- फलहरू कडा पहेलो रङ्गका हुन्छन् ।
- फलहरू काण्डसँग नजिकै टाँसीएर निस्केका हुन्छन् ।
- फलहरू मध्य देखी ठुला खालका (१देखी १ ५ के जी एउटा ) स्वादिलो गुलीयो हुन्छ ।
- फलहरू लाम्चीलो आकारका ४० से मी गोलोलाई र २० सेमी लम्बाई भएका  
फल जोडीएको स्थान नजिकै बैजनी चक्का देखिन्छ ।

### **(२) होनिङ्गयु :**

- उत्तरी भारतबाट नेपालमा ल्याइएको जात,
- मध्य उचाई भएको नेपालमा खेती गर्ने राम्रो मानिन्छ ।
- बोटमा घना फल लाग्ने, फल भित्र बीउको मात्रा कम, फल पनि गुलियो स्वादिलो हुन्छ ।

### **(३) कुर्ग होनिङ्गयु :**

- यो जात होनिङ्गयु बाट बिकाशित जात हो
- फलहरू उभयलिंगी हुन्छन् करै पोथीफलको मात्रा बढि हुने गर्दछ ।
- फलको बोट होचा र प्रस्तर फल लाग्ने गुदी बाकलो रस्वादिलो सुन्तला रंगको हुन्छ ।
- मध्य जुस निस्कने खालको, बासनदार र सुन्तला रंगको हुन्छ ।

#### (४) पुसा डेलिसियस :

- यो मध्यम अग्लो जात हो उचाई ७०—८० से मि भएपछि फल्न सुरु हुन्छ ।
- यो धेरै फल्ने जातहरू मध्ये एक जात
- यो गाइनोडायसियस जात- पोथी र उपयलिङ्गी खालका बिरुवाहरू निस्कने ।
- फलको आकार मझौला खालको, गुदी पहेलो र सुन्तला रंगको गुलीयो खालको, त्रिक्स १०—१२ रसन हुन्छ । फलको तौल (१—२—० के जी प्रति फल हून्छ ।
- बोट रोपेको २६० देखी २७० दिन पछि फल्न थाल्छ ।

#### (५) पुषा डवार्फः

- यो जातको ज्यादै होचो खालको हुन्छ । २५ — ३० से मि को उचाइमा नै फल्न थाल्दछ ।
- फलको सरदर तौल १ देखी २ के जी को र फल अण्डाकारको हुन्छ ।
- यो जात बढि बाकलो गरेर लगाउन र किचन गार्डेनमा एवं न्युट्रिसनल गर्नर्डनमा लगाउन उत्तम मानिन्छ ।

#### (६) पुसा जायन्ट :

- बोट, होचो, बलियो, कडा हावाहुरी सहन सक्ने खालको हुन्छ ।
- फलहरू तुलो आकार (२ देखी २.५ केजी का हुन्छन् ।
- यो जातको मेवा तरकारी खान र डिव्वाबन्दी गरी राख्न उपयुक्त हुन्छ ।
- बोटको उचाई १ —१—५ मिटर सम्मको हुन्छ ।

#### (७) पुसा मेजेष्टी:

- यो एक गाइनो डायसियस जात हो
- यस जातको फल बाटुला र मझौला, फल को गुदी कडा किसीमको हुन्छ ।
- बिरुवा भाइरस रोगबाट बढि ग्रसिन हुने फलको भण्डारण क्षमता बढि पाइन्छ ।

#### (८) पुषा नन्हा:

- उपयलिङ्गी स्वभाव -भाले पोथी छुट्टाछुट्टै बोट, वोट होचो खालको
- रोपेको २३९ दिनमा ४० से मि अग्लो बोटमा फल फल्न थाल्छ । र बढीमा १३० से मि संम बोट बढ्दै जाँदा अग्लो बन्दछ ।
- फल मध्य देखी साना खालका हुन्छन् ।

- फलको गुदी मोटो खाने जस्तो रातो देखी सुन्तला रगंका हुन्छन् ।
- ब्रिक्स ६-५-८ सम हुन्छन् ।

#### (९) सिं ओ :

- एकदमै गुलीयो जात, ताजा फलको रूपमा खाना रुची बिकास
- रान्ची नामक र स्थानीय जातबाट छनोट भएको
- बोट होचो, फलहरू गोलो आकारका, र भेटनो चौडा हुन्छ ।
- प्रति फलको सरदर तौल १०-१५ केजी को हुन्छ
- फलको रंग पहेलो, पेपिनोको बासना आउदैन घुलनसिल ठोस पदार्थ १०-१२ से मि हुन्छ ।

#### (१०) सोलो :

- यो गाइनो डायसियस जात हो ।
- हवाइमा हुने मुख्य जात
- फलहरू सानो (३५०-५०० ग्रम) गुदी नरम गुलीयो राम्रो गुणस्तरको हुन्छ ।

क्षेत्रीय कृषी अनुसन्धान केन्द्र लुम्लेले मेवाको जातिय छनोट सम्बन्धि भएको अध्ययन परिक्षणको नतिजा अनुसार नेपालको लागी रेड लोडिन फर्म सेलेक्सन १ र पुसा ड्वार्फ नामकी मेवाका जातहरू सिफारीस गरिएको छ । जसको जातिय विवरण निम्न छ ।

### फार्मसिलेक्सन

#### ■ रेड लेडी:

१ फलफलन सूरु हुने समय –२१९ दिन	
२ पहिलो उत्पादन लिन लाग्ने समय—३२४	२३० दिन
३ फलको उत्पादन मे ठन हे –१११	३४७ दिन
४ फलको तौल -(के जी ) –१।३	११७
५ लैगिक गुण— पोथी फल हुने र	२।६
पुर्ण फूल हुने छुट्टाछुट्टै बोट	
भाले पोथी छुट्टाछुट्टै बोट	

## Gynodiocious

### (१) पुषा द्वार्क

२९३ दिन - फल फलन सुरु हुने  
३४४ दिन - पहिलो उत्पादन दिने समय  
११४ - फल उत्पादन मेटन /हे  
२/२ - फलको तौल /के.जी  
भाले र पोथी  
छुट्टाछुट्टै बोटमा हुने

#### ■ मेवाको – बनस्पतिक बिवरण :

- ✓ वानस्पतीक नाम carica papaya
- ✓ यो caricaeae पर्दछ ।
- ✓ carica genus मा ५१ वटा स्पेसीसहरू पर्दछन् जस मध्ये ३ वटा स्पेसीसहरू बागवानीको हिसाबले महत्वपुर्ण छन् ।

(a) carica papaya -grown in nepal

(२) मेवाको बोटहरू निकै चाडो बढ्दछन् । मेवाको बोट रोपेको पहिलो बर्ष ३ मि सम्म जीवकलामा १० मि सम्म बढ्दछ ।

मेवाको आयु फल फलको तुलनामा १०—१२ बर्ष सम हुन्छ ।

बोटको सोझै र ठाडो बृदी हुने, हाँगामा साधारणतया फल हुदैनन् तर टुप्पोमा चोट पटक लागेमा हाँगाँ पलाएर आँउछ । मेवाको ढाँठको भित्री भाग धोत्रो हुन्छ बाहिरी सतह हल्का हरियो रंगको हुन्छ ।

पातहरू ५—६ महिनामा झार्दछन् । सबै भागमा सेतो चोप हुन्छ ।

मेवामा भाले पोथी र उमपलिङ्गी गरी ३ प्रकारका फल फल्छन् ।

पात र ढाँठको च्यापबाट फलहरू एकलएकलै वा झुप्पामा हुन्छन् । मेवाको बोटका सबै भागमा सेतो चोप हुन्छ ।

(३) मेवामा भाले पोथी र उभयलिङ्गी गरी ३ प्रकारका फूल फल्छन् ।

- फल र डॉठको च्यापबाट फलहरू एकला एकलै वा झुप्पामा निस्कीएका हुन्छन् ।
  - पोथीफलहरू तुलो र भेट्नो छोटो भएका हुन्छन् । यिनिहरू साधारणतया एकला एकलै कहिलेकाही २-३ वटाको झुप्पामा फल्दछन् ।
  - भाले फूलहरू साना हुन्छन् । यिनीहरू ५०-६० से मि लामो डॉठमा झुप्पाझुप्पामा फल्छन् ।
  - उभयलिङ्गी फूलहरू – भाले भन्दा तुला र पोथी फल भन्दा साना हुन्छन् ।
- (४) मेवा बहुलिङ्गी बाली हो । मेवाको बोट भाले, पोथी र उभयलिङ्गी गरी ३ थरीका हुन्छन् ।
- कोमोजोमको एउटै लोकस मा अवस्थीत ३ वटा एलिल
- m1 m2/ m ले मेवाको लिङ्ग निर्धारण गर्दछन् ।
  - m1 एलिल ले भाले लिङ्ग निर्धारण गर्दछ ।
  - m2 एलिलले उभय वा दुवै लिङ्ग bisexual निर्धारण गर्दछ ।

भाले, पोथी र उभयलिङ्ग मेवाका जेनेटिक्स बनावट निम्नअनुसार रहेको हुन्छ ।

- ✓ M1m भाले – यस्तो बोटमा भाले फल मात्र लाग्ने ।
- ✓ M2m उभयलिङ्गी
- ✓ बोटमा पुर्ण फल अर्थात भाले र पोथी दुवै अङ्ग भएका फूल खेल्छन् ।
- ✓ mm पोथी – यस्तो बोटमा पोथी फूलहरू मात्र ल्दछन् ।
- ✓ m1m1 m1m2 m2m2 प्रायधातक यस्तो खालको जेनोटिड बनावट भएका भ्रुण अवश्थामै मर्दछन् ।

### मेवाको बिस्त्रा उत्पादन र प्रसारण :

#### (१) मेवाको प्रसारण बीउबाट गरीन्छ ।

व्यावशायिक रूपमा मेवाको खेती गर्न, सिफारीस गरिएको मेवाको जातको बीउ भरपर्दो क्षेत्रबाट प्राप्त गर्नुपर्दछ ।

आफैले मेवाको बीउको जोहो गर्नुपरेमा उच्च गुणस्तरको राम्ररी पाकेका फलबाट बीउ बाहीरी भागमा भएको पातलो झिल्ली वा च्यापच्यापे पदार्थ हटाउनु पर्छ । त्यस २-३ दिन छायामा सुकाएर नर्सरी रोफ्न सकिन्छ ।

(२) बीउ लाई भण्डारण गरेर पछिको लागी राख्न सकिन्छ ।

भण्डारण गर्ने विउ राम्ररी सुकेको हुनुपर्ने र यसलाई हावा नछिने प्लाष्टिकको थैलोमा बन्द गरी साधारण वाताबरणमा ८-९ महिनामा र ४-५ से तापकममा राखेमा २ बर्ष सम उमारशति रही रहन्छ ।

(३) मेवाको बिरुवा नर्सरी व्याडमा प्लाष्टिक थैलामा उत्पादन गर्न सकिन्छ । जरा कुहिने रोगबाट बचाउन रोप्नु अगाडी बीउलाई ०।१५ वेबिष्टीन वा डाईथन एम बिषादी घोलले उपचार गर्नुपर्छ ।

(४) नर्सरी व्याडमा बिरुवा उत्पादन गर्ने तरीका :

- नर्सरी १ मिटर चौडाई आवश्यकता अनुसारको लम्बाई र १० से मी उचाई हुने गरी तयार गर्ने ।
- माटोमा राम्ररी कुहेको गोबरमल मिसाउने
- कुहिने रोगबाट बचाउन ५ ५ फर्मालिनले मिजाएर प्लाष्टिकले छोप्ने ।
- २०-२५ दिनपछि प्लाष्टिक हटाएर कुटाले खनेर माटो कुरुराउदो बनाउने।
- लाइन देखी १० से मि हुने गरी १ से मि गहिराइमा लगातार बीउ रोपेर पराल वा पात पतिङ्गरले व्याडलाई छोपी हजारीले पानी दिने ।
- समयमा व्याडको चिरयान हेरी पानि दिने आवश्यकता अनुसार सिचाइ गर्ने ।
- १ रोपनी जमिनको लागी २०-२५ ग्रम बीउ को आवश्यकता पर्छ ।

(५) प्लाष्टिक थैलामा बिरुवा उत्पादन गर्ने तरीका:

- प्वाल बनाएको २० से मि उचाई, १५ से मि चौडाई भएको प्लाष्टिकका थैलाहरूको व्यावश्या गर्ने ।
- माटो, राम्ररी कुहीएको गोबरमल र बालुवा बराबर मिलाएर १:१:१ अनुपातमा मिलाएर थैलामा भरेर थिँच्ने ।
- प्रत्येक थैलामा ४-५ वटा बीउ रोप्ने र नियमित रूपमा हजारीले पानि दिने ।
- बीउ उम्रेपछि ३ वटा राखेर अन्य बिरुवाहरू हटाउने ।
- नर्सरीमा बेर्ना ओइ लगाउने रोगबाट बचाउन १५ वोर्डो मिक्वर वा ०।२५ कपर अकसीकोराइड छर्ने ।
- २ महिनामा करीब २५ से मि अगला बिरुवा सार्न योग्य हुन्छन् ।
- नर्सरी व्याडमा भन्दा थैलाहरूमा मेवाको बिरुवाहरू उत्पादन गर्नु ज्यादै उपयुक्त मानिन्छ ।

## **बिरुवाको रोपण र दुरी :**

- मेवाको बिरुवा रोप्ने दुरी समयले बोटको बृद्धि र फल उत्पादन ठुलो असर पार्दछ ।
- बिरुवा रोप्ने दुरी जात अनुसार फरक पर्दछ ।
  - ✓ अग्लो बोट हुने जातलाई २ २ मिटरलाई दुरीमा र होचो वो हुने जातलाई १५/१५ मिटरको दुरीमा लगाउन सकिन्छ ।
  - ✓ नेपालमा सिफरीस भएका जातहरूलाई १९ १९ मिटरको दुरीमा लगाउँदा सब भन्दा राम्रो उत्पादन भएको छ ।
- खाल्टो खन्नको लागि बिरुवा रोप्ने दुरी अनुसार चिन्ह लगाउन । चिनो लगाएको स्थानमा ०.५ मि. लम्बाई, चौडाई र उचाईको खाल्टो खन्ने र निस्केको जमिनको माथिल्लो सतहको माटो एक पट्टि र तलको रुखो माटो अर्को तर्फ राख्ने ।

निस्केको माथिल्लो माटोले खाल्टो पुर्ने र करीब १५ किलो कुहेको गोबर मल माटोमा मिसाएर खाल्टोको माथिल्लो भाग समेत पुरेरा राम्ररी थिन्ने यो जमिनको सतहबाट करीब १ -२ फिट अग्लो हुनुपर्छ । खाल्टो पुरेको १ महिना पछि बिरुवा रोप्नु पर्छ । खाडलको केन्द्रमा पर्नेगरी रोप्नु पर्छ ।

- मेवाको बिरुवा असार, असोज र महिनामा रोप्न उपयुक्त हुन्छ ।
- जरा नचुडिनेगरी नर्सरीमा तयार भएको बिरुवालाई उच्चेलेर एउटा खाडलमा ३ वटा-बिरुवाको दरले रोप्नुपर्छ ।
- प्लाष्टिक थैलामा भएमा, प्लाष्टिक हटाई माटो सहित रोप्नुपर्छ ।

## **मल सिचाई र बगैचा हेरचाह :**

- मेवाको बोट अत्यन्तै चाढौ बढ्ने र रोपेको ८-९ महिनाबाट नै फल्न सुरु गर्ने भएकोले यिनलाई मलको आवश्यकता पर्दछ ।
- रासाइनिक एवं प्राङ्गीक दुवै क्षोतबाट मलको व्यवश्यापन गर्नुपर्छ ।
- रासाइनिक मलको क्षोतबाट प्रत्येक बर्ष एउटा मेवाको बोटमा २५० ग्राम फस्फोरस र ४०० ग्राम पोटास दिनुपर्छ ।
- रासाइनिक मल एकै पटक मात्र नहाली पटक २ पटक बराबर बाडेर दिनुपर्छ ।
- पहिलो पटक : विरुवा सारेको ४ महिनापछि र हरेक ४-४ महिनामा वाकि मलहरू दिनु पर्छ ।

- मुख्य खाद्यतत्वहरू मलवाट दिनुको साथै वेरोन, म्याग्नेसियम तामायुक्त सुक्ष्म तत्व पनि मल वा भोल रूपमा दिनु अति जरूरी छ । हिउदमा कम्तिमा १० किलोग्राम पाकेको गोवरमल प्रतिवोटका दरले प्रयोग गर्नुको साथै सिचाइ दिनुपर्दछ ।

वोटहरूमा फूल फूलन थालेपछि, भाले र पोथि वोटहरू चिनेर अनावश्यक भाले वोटहरू हटाउनुपर्छ । भाले र पोथि छुट्टाछ्टै हुने जातमा हरेक १० पोथिवोट वरावर १ भाले वोट रहने गरी विरुवा राखी वगैचा व्यवस्थापन गरीन्छ । सुरुमा खाडलमा रोपिएका ३ वटा बोट मध्ये १ वटा मात्रै पोथि वोट कायम गरी अन्य वोटहरू हटाउनुपर्छ । अन्य खालमा उभयलिङ्गी वा पोथि वोट छुट्टै हुने हुनेमा पनि राम्रो वोट एउटा राखी अन्य हटाउनुपर्छ ।

पोथि वोट मात्रै भन्दा उभयलिङ्गी वोट राख्दा राम्रो हुन्छ किनकी यसवाट निस्केका फल लाम्चा र आकर्षक हुन्छन् ।

### फलको टिपाइ उत्पादन र व्यवस्थापन:-

- मेवा परिपक्क हरीयो अवश्थामा टिपेपछि पाक्ने हुन्छ र वजारमा वेच्न सकिन्छ । काचो मेवा लामो समय सम्म राख्न सकिन्छ तर पाकेको मेवा नजिकको वजारमा चाडै वेच्नुपर्छ ।
- मेवाको वोकाको रंग गाढा हरियोवाट हल्का हरियोमा परिणतमै फलको टुप्पो पहेलो हुनथालेपछि फल टिज लायक हुन्छ ।
- फलको गुणस्तर कायम राख्न उत्पादनोपरान्त क्षतिलाई कम गर्न फल टिजे काम सहि तरिकाले गर्ने, फल हातले वटारेर वा चक्कुले भेट्नोलाई फेदैवाट काटि हटाउनुपर्छ । ठूलो वोटमा चक्कु वाधेर फल टिजे भोला (Hrvestng bag) को प्रयोग गरी टिज्नुपर्छ ।
- फल टिपि सकेपछि ग्रेडिङ गर्नुपर्छ फरक आकार अनुसार विक्री वितरण गरीन्छ ।
- विक्रि वितरण गर्दा, राम्ररी प्याकिङ गरेर मात्र वजारमा पठाइन्छ । प्याकिङ गर्दा हरेक फललाई पुरानो पत्रिका वा अन्य कागजले वेरेर केट, टोकरी डोकोमा साइज अनुसार हार मिलाएर टिमिक्क मिल्ने गरी राखी पठाउनुपर्छ । यसो गर्दा घम्शेर हुने चोट लाग्न वाट वचाउन सकिन्छ ।
- परिपक्क हरियो अवश्थामा टिपेको फललाई साधारण कोठामा २५-२८ डिसे

तापक्रम १ हप्तासम्म र १० देखि १२ डिसे तापक्रममा ८५-९५ प्रतिशत आद्रता भएको कोल्ड स्टोरेजमा ३ हप्ता सम्म भण्डारण गर्न सकिन्छ ।

### **उत्पादन :**

- सिफरीस प्रविधिको अनुसरण गरी खेति गर्दा जात अनुसार फरक फरक उत्पादन हुन्छ । सामान्यतया ५५-६० कि.ग्रा प्रति वोट उत्पादन गर्न सकिन्छ ।

### **सन्दर्भ सामाग्री :**

१. नेपाल कृषि अनुसन्दान परिषद वागवानी अनुसन्धान माहाशाखा खुमलटार ।
२. Training manual



## मेकेडेमियानट (Macadamia nut)

महेश्वर लामिघाने  
बरिष्ठ फलफूल विकास अधिकृत

### परिचय

- मेकेडेमियानट अष्ट्रेलियाको पुरानो (Native) फल हो ।
- दक्षिणपूर्वी स्वीजरल्याण्ड र नयाँ दक्षिणी वेल्सको उत्तरपूर्वका जंगलबाट यस फलको उत्पत्ति भएको मानिन्छ ।
- यस फललाई क्वीन्सल्ट्याण्ड नट, अष्ट्रेलियन नट, पोपल नट, बपल नट किन्डल, बुमबेरा र बुरोवाड आदि विभिन्न नामबाट चिनिन्छ ।
- यसको वोट विरुवा सदावहार, रूपमा रहने, बढिमा ५० फिट अग्लो र भाडिदार हुने स्वाभावको यस फलको हुन्छ ।
- बोटमा फूलहरू सेतो देखि बैजनी (pink) रंगका हुन्छन् भने फूलको आकार गोलाकार (spherical) देखि लाम्चो (fusiform) हुन्छ । व्यापारीक जातहरूको



फलको गेडा (kernel) गुलीयो र सुपाच्य मानिन्छ ।

- यसको फल पोषणको हिसाबले ज्यादै उपयोगी देखिन्छ । पाकेको भुटेको मेकेडेमियानटमा १० प्रतिशत कार्बोहाइड्रेड, ९.२ प्रतिशत प्रोटिन, ७८.२ प्रतिशत तेल विभिन्न खनिजतत्वहरू प्रसस्त मात्रामा पाइन्छ । यसको फल र प्रशोधित वस्तुहरूको विभिन्नरूपमा प्रयोग गर्न सकिन्छ ।
- यो काँचै वा भुटेर र नुनिलो कटुसको गेडा (kernel) को रूपमा प्रयोग गरीन्छ ।
- मेकेडेमिया नट विभिन्न कन्फेक्सनरी उद्योगहरू जस्तै आइसक्रिम क्यान्डी, चकलेट केक, विस्कुटहरूमा प्रयोग गरिन्छ ।
- यसको फल खाँदा अन्य कटुसको भन्दा छुट्टै किसिमको स्वाद, गन्ध र हेर्दा राम्रो आकर्षक रंगको भएको कारणले गर्दा राम्रो कटुस (नट) को रूपमा प्रयोग हुन्छ ।
- यो नटबाट निस्कने तेल, सलाद तेल र औषधिय गुणका उच्च स्तरका सावुनहरू बनाउन र औषधिहरूमा प्रयोग गरिन्छ ।
- यसको पिना (oil cake) नउग्राउने पशुहरू (non-ruminant animals) को आहारा र नटका बोक्राहरू (shells) छापोको रूपमा र खुदो मिसाई पशु दानाको रूपमा र दाउराको रूपमा समेत प्रयोग गरिन्छ ।
- फलको भित्री दाना (kernel) बाट उच्चगुणस्तर नटको घ्यू (nut butter) बनाउन सकिन्छ ।
- सदावहार पात नभर्ने भएकोले तराइ र भित्रीमधेशका भेकहरूमा बाटाको छेउछाउमा सजिसजावटका लागि लाइनमा बोट विरुवाहरू रोप्न सकिन्छ ।
  - ✓ अमेरिकाको हवाई राज्यबाट सुरुमा Germplasms सन् १८८० बाट विभिन्न देशमा आयात गरेर खेती हुदै आएको देखिन्छ ।
  - ✓ अमेरिकाको हवाई, अष्ट्रेलिया, दक्षिणी अफ्रिका, ग्वाटेमाला केन्या, कोस्टारिका, मलावी, जिम्बाने, ब्राजिल र फुजी आदि देशहरूमा खेती भएरहेको पाइन्छ ।
  - ✓ नेपालको लागि मेकेडेमिया नट नयाँ फलको रूपमा रहेको छ । यो फलको व्यवशायीकरण राम्रो हुन सकेको छैन । नेपालमा यो फल भित्रीएको बारे यकिन नभएता पनि सन् १९६२ मा त्रिशुली वागवानी फर्म नुवाकोटको स्थापना पश्चात सन् १९७९ मा अष्ट्रेलियाबाट ल्याई माउबोट बगैँचाको रूपमा कायम गरिएको छ । हाल त्रिशुली फर्म नै बिरुवा उत्पादनको मुख्य स्रोतकेन्द्र हो । यसको आसपासको क्षेत्रहरू नुवाकोट, काश्मे, सिन्धुली र पोखरा र यसका आसपासका क्षेत्रहरूमा खेती गर्ने कार्य विस्तार हुदै गएको छ । कृषि अनुसन्धान केन्द्र (वागवानी) पोखरा र कन्दमुल तरकारी विकास

केन्द्र सिन्धुलीले पनि यस फलको बोट विरुवाहरूको उत्पादन तथा बिक्री एवं प्रचार प्रसार र अनुसन्धान मूलक कामहरू गरिरहेको छ ।

## जातहरू र जातिय विशेषताहरू :-

- मेकेडेमियानटका ३ वटा प्रजातीहरू भएता पनि २ प्रकारका प्रजातीहरू खान योग्य रहेका छन् ।
  - (१) मेकेडेमिया इन्टीग्रिफोलीया (*Macadamia integrifolia*)
  - (२) मेकेडेमिया टेट्राफाइला (*Macadamia tetraphylla*)

### (१) मेकेडेमिया इन्टीग्रिफोलीया (***Macadamia integrifolia***)

- यो प्रजातीमा एउटै आखलामा ३ वटा पातहरू हुन्छन् र पात भेट्नो सहित देखिन्छन् भने पातको छेउछाउमा काँडाहरू हुदैन ।
- फूलको रंग सेतो (White) हुन्छ ।
- विउको साइज सामान्यतया सानो (१२-३२मि.मी), र गोलाकार (Spherical) र विउको बाहिरी सतह नरम हुन्छ ।
- विउको गेडा (Kernel) गुलियो र सुपाच्य हुन्छ ।

### (२) मेकेडेमिया टेट्राफाइला (***Macadamia tetraphylla***)

- यो प्रजातीमा एउटै आखलाबाट ४ वटा पातहरू निस्केका हुन्छन् र पातहरूको छेउछाउमा धेरै मसिना काँडाहरू हुन्छन् । विउबाट निकालिएका विरुवाहरूमा बढी विविधता देखिन्छ किनकी विरुवाहरू एक आपसमा परसेचित भइ तयार भएका विरुवाहरूवाट निकालिएको हुन्छ ।
- फूल पहेलो देखि सेतो वा किम रंगका हुन्छ ।
  - ✓ फलमा विउ खैरो खालको हरियो रंगको, साइज सामान्यतया ठूलो (१२-३८ मि.मी.), फल पाकेपछि फूट्ने र बढी भर्ने खालको, फल केही लाम्चो (Fusiform) र सतह खस्तो हुन्छ, वियाँ गुलियो, सुपाच्य खालको हुन्छ । यसको फल प्रशोधन अर्को प्रजाती (*M. Integrifolia*) को तुलनामा गाह्वो हुन्छ ।

### मेकेडेमिया नटका महत्वपूर्ण व्यवसायिक जातहरूमा :-

- कैहुँ (Keauhou)
- काकी (kakeka)

- इकिका (Ikika)
- कियू (keaaau)
- मकै (makai)
- वन च्वाइस (own choice)
- हिन्दी (Hinde)

जात र जातीय विषेशताहरू:-

- 1) केहुँ (Keauhou)
  - ✓ यो हवाइएन छनोटबाट निकालिएको जात हो । - यसको बोट ठूलो , प्रतिकुल वातावरणमा कडा (hardy) र बढी फैल्ने स्वभावको हुन्छ ।
  - ✓ यसको फल मध्यम देखि ठूला आकारका, खैरो नरम र गोलो हुन्छ ।
  - ✓ एक केजी तौलको फूलमा भण्डै १३६ वटा गेडाहरू हुन्छन् ।
- 2) काकी (kakek)
  - ✓ हवाइ एन छनौट जात, निकालीएकको जात- कडा, छिटो फल्ने र फैल्ने स्वभावको हुन्छ ।
  - ✓ फूल खैरो गोलो नरम मध्य माटो बोक्रा भएको, फूलको दाना सेतो र पूर्ण गोलो, प्रति केजी फूलमा १६१ दानाहरू हुन्छन् ।
- 3) इकिका (Ikika)
  - ✓ यो हवाइएनवाट छनोट गरी निकालिएको जात हो ।
  - ✓ यसको बोट कडा र ठूलो हुन्छ ।
  - ✓ फल मध्य साइजको, कडा रातो देखि खैरो रंगको सतह चाउरेको वा नरम खालको हुन्छ ।
  - ✓ फलमा दाना (Kernel) - ३१-३५ रहने, प्रति केजी नटमा १७४ गेडा हुने गुणस्तर कमजोर र फरक खालको हुन्छ ।
- 4) कियू (keaaau)
  - ✓ यो जात पनि हवाइएन जातको छनौटबाट निकालिएको जात हो ।
  - ✓ बोट बद्दो हाँगाहरू रहेको रूपमा देखिन्छ । हावाको प्रवाहबाट बोट भाँचिदैन ।
  - ✓ फलहरू सानो खालका कडा खैरो रंगका, नरम सतह भएका गोलो आकारका हुन्छन् । फल हुने दागहरू फरक फरक खालका देखिन्छन् फलको फेदमा गोलो धब्बा तर लाम्बो धब्बा पछि भागमा देखिन्छ ।
  - ✓ फलको बोक्राको मोटाई पातलो देखि मध्य खालको हुन्छ ।

- ✓ फलमा दानाको प्रतिशत ४२ देखि ४६ पाइन्छ । फलमा दाना गोलो र सेतो खालको हुन्छ । प्रति केजी फलमा २१४ वटा गेडाहरू हुन्छन् ।
- ५) मकै (makai)
  - ✓ यो तराइ तथा कम उच्च भूभागहरूमा खेती गर्न सकिने जात हो ।
  - ✓ यो हवाइएन जातवाट छनौट गरी निकालिएको जात हो ।
  - ✓ यसको बोट बढी फैलने स्वभावको हुन्छ ।
  - ✓ फलमा दाना (Kernel) को प्रतिशत ३४ - ४० सम्म रहेको पाइन्छ ।
  - ✓ फलको गुणस्तर राम्रो हुन्छ ।
- ६) वन च्वाइस (own choice)
  - ✓ यो अष्ट्रेलियन जातवाट छनौट गरी निकालिएको जात हो ।
  - ✓ यसको बोट ठाडो र केहि फैलने स्वभावको हुन्छ ।
  - ✓ यसको फल (nut) मध्य देखि ठूलो हुने, अनियमित आकार प्रकारको, नरम बोक्रा भएको खेरो देखि हल्का रातो रंग मिसिएको भट्ट हेर्दा खेरो देखिने रंगका हुन्छन् ।
  - ✓ फलमा हेर्दा ठूला धब्बा देखिने, बोक्रा अन्यको तुलनामा पातलो खालको हुन्छ ।
  - ✓ फलमा दानाको प्रतिशत ३३-३७ हुन्छ । दाना सेतो एकातिर ठुलो हुन्छ ।
  - ✓ बढी पाकेपछि पनि फुटेर भर्दैन (Stick-Tight nuts)
- ७) हिन्दी (Hinde)
  - ✓ यो पनि अष्ट्रेलियन जातवाट छनौटगरी निकालिएको जात हो ।
  - ✓ बोट ठाडो, काण्डको तल्लो भागमा कम हाँगा फैलने खालको हुन्छ ।
  - ✓ फल मझौला खालको, अनियमित आकार प्रकारको, खेरो देखि रातो खेरो रंगको नरम सतह भएको मोटो बोक्रा भएको हुन्छ ।
  - ✓ फलमा दानाको ३१-४० रहेको पाइन्छ ।

## हावापानी र माटो :-

- सामान्यतया उपोष्ण किसिमको हावापानी मेकेडेमिया नटको व्यवसायिक खेती गर्नमा उपयुक्त देखिन्छ ।
- यसको बोट कडा अनि जराहरू राम्रोसंग फैलने भएकोले प्रतिकुल किसिमको हावापानी, मौषम र माटोमा बाच्दछ तर राम्रो उत्पादन लिन सुहाँउदो खालको वातावरण चाहिँन्छ ।

- उपोष्ण किसिमको हावापानी भएको स्थानबाट उत्पत्ति भएपनि यो फल उष्ण क्षेत्रहरूमा पनि सफलताका साथ खेती गरिएको पाइएको छ ।
- यो फलफूलको लागि औसत तापक्रम २५ से, र सामान्यतया गर्मी समयको तापक्रम २५-३२ से उपयुक्त हुन्छ । गर्मी ३५ से भन्दा बढी भएमा पालुवा पलाउने र बृद्धि विकास हुने प्रक्रियामा प्रभाव पार्छ । छोटो समयको दुसारो सहे पनि लामो समयको दुसारो सहन सक्दैन पहाड तथा उच्च पहाड जहाँ लामो तुसारो पर्दछ, हिउँको असर पर्छ त्यस्तो ठाउँमा खेतीगर्न उपयुक्त हुदैन । वर्षात कम हुने ठाउँमा माटोमा चिस्यान आवश्यकता अनुसार दिन मिल्ने पानी नजम्ने स्थान व्यवसायिक खेतीका लागि उपयुक्त देखिन्छ ।
- वार्षिक सरदर वर्षा १००० देखि २००० मि.मि. मेकेडेमिया नटको लागि राम्रो हुन्छ ।
- हावा हुरीले यसको हाँगाहरू भाँच्ने भएकोले विरुवा लगाउनु अगावै चाडो बढ्ने खालका बोटहरू बर्गेचामा हावा छेकेनेगरी उत्तर पश्चिममा वायू निरोधक विरुवाहरू लाइनमा रोप्नु पर्दछ ।
- यो फलले असिना सहन सक्छ यसैले असिना ग्रस्त ठाउँमा यो फल लगाउन उपयुक्त हुन्छ ।
- यो फललाई बढी गरम चिम्टाइलो र क्षारिय माटोमा बाहेक सबै खालको माटोमा खेति गर्न सकिन्छ । माटोको गहिराइ बढी भएको निकासको राम्रो सुविधा भएको प्राङ्गीक वस्तु बढी भएको र पि.एच. घटी नभएको वा अम्लिय नभएको सामान्यतया ५-६ पि.एच. भएको माटो मेकेडेमिया नटको व्यवसायिक खेती गर्न उपयुक्त देखिन्छ ।

## बर्गेचाको स्थापना र व्यवस्थापन

(१) जमिनको ले आउट, तयारी खाडल खन्ने र विरुवा रोप्ने :-

- मेकेडेमिया नटको राम्रो व्यवस्थित बर्गेचा बनाउन, उपयुक्त हावापानी भएको स्थानमा जमिनको छनौट गरिसकेपछि, उपयुक्त दुरीमा जमिन मिलाई ले आउट गरी विरुवा रोप्ने ठाउँको एकिन गरी चिन्ह लगाउनु पर्छ । सामान्यतया ५/५ मिटरको दुरीमा यसको विरुवा रोप्नु उपयुक्त हुन्छ तर तुलो बोटहरू हुने बोट विरुवामा ८/८ मिटरको दुरीमा कौचा बनाउन सकिन्छ ।
- विरुवा रोप्न ले आउट अनुसार जमिनमा चिन्ह लगाइसकेको ठाउँमा केन्द्र पर्नेगरी १ घन मिटर साइजको खाडलमा विरुवा रोप्नु भन्दा १-१.५ महिना

अगाडी खन्ने र १ डोका ४०-५० केजी पाकेको कम्पोष्ट मल र माटोको मिश्रणले पुरी चिन्ह लगाउनु पर्छ ।

- तयारी गरी पुरिएको खाडलमा विरुवा केन्द्रमा पर्ने गरी स्वस्थ विरुवाहरू जेठ-असारमा रोप्नुपर्छ । विरुवाको वरपर जमिनको सतहबाट १-२ फिट उठेको हुनुपर्छ । वरपर खर, परालको छापो दिनुको साथै बोटलाई ठाडो राख्न लठ्ठी वा वाँस गाडेर नहल्लीने गरी बाँध्नु पर्छ र सिंचाइ दिनुपर्छ ।

### (२) तालिम तथा काँटछाट :-

- सामान्यतया मेकेडेमिया नटमा अगुवा केन्द्र प्रणालीमा (Central leader) तालिम दिइन्छ ।
- मूल हाँगालाई तिरन्तर बृद्धि हुन दिई तलिम गराइन्छ काँटछाटले बोट विरुवाको बृद्धि र फल लाग्ने समयलाई ढिलो गराउने भएकोले सुरुका वर्षहरूमा निकै कम मात्रामा काँटछाँट गर्नुपर्छ । केहि शाखा हाँगाहरू, जोडिएका हाँगाहरू, मरेका हाँगाहरू र हाँगा भाचिनबाट जोगाउन हल्का काँटछाँट गर्नुपर्छ ।
- यदि विरुवाले कुनै पनि शाखा हाँगाहरू ननिकालेमा बोटको ८० से.मी. माथिबाट टुप्पो काटेर हटाइन्छ । (Headin back) हाँगाहरू बढ्न दिनुपर्छ ।
- केहि शाखा हाँगाहरू, जोडिएका हाँगाहरू, मरेका हाँगाहरू एउटा आखलामा २ भन्दा बढी भएका हाँगाहरू काण्डसंगै जोडिने गरी काटेर हटाउनुपर्छ ।
- रोग र किराहरूबाट ग्रसित काण्डको निकै तल आएका हाँगाहरू नयाँ पलाएका सकरहरू भाँचिएका हाँगाहरू काँटछाँट गरेर हटाउनु पर्छ ।
- काँटछाँट गर्ने उपयुक्त समय हिउँद (पुष -माघ) महिना हो ।

### (३) सिंचाइ, झारपात नियन्त्रण, अन्तरवाली र मलखाद व्यवस्थापन :-

#### (ii) सिंचाई :-

- पानीको कमि हुदा नटको बोटको बृद्धि, फल लाग्ने, फल बोटमा रहने र फलको बृद्धि र नटको गुणस्तरमा असर गर्दछ ।
- जहाँ वर्षा ज्यादै कम हुन्छ, माटोमा चिस्यान कायम रहि रहन सक्दैन, त्यस्ता स्थानमा सिंचाइको जरूरत पर्दछ ।
- बोट विरुवा विशेषगरी फूल फूल्ने, फल लाग्ने र फलको विकास हुने बेलामा माटोमा चिस्यान कम भएमा उत्पादनमा नकारात्मक प्रभाव पार्छ । त्यसैले विरुवाको फूल फूलेर फल सेटिङ्ग हुने बेला देखि फल लाग्ने बेलासम्मको

- समय १२ देखि १६ हप्तासम्मको समयमा, पानी नदिई नहुने (Critical period) भएकोले, थोपा सिंचाइ वा अन्य कुनै किसिमबाट सिंचाई व्यवस्थापन गर्नुपर्दछ ।
- सामान्यतया बोट विरुवाको बृद्धि विकास र उत्पादनमा सहयोग पुऱ्याउन बगैँचामा हिउँदमा हरेक २१ दिनको अन्तरमा सिंचाइको व्यवस्थापन गर्नुपर्छ वर्षायाममा (गर्मीमा) वर्षाको पानी हेरी हप्ताको २ पटक सिंचाइ दिनुपर्दछ ।

**(ii) भारपात नियन्त्रण :-**

- लेआउट अनुसार विरुवाहरू दुरीमा मिलाएर रोपिएको बगैँचामा भारपात नियमित हिसाबले नियन्त्रण गर्न सकिन्छ ।
- विरुवा रोप्ने समयमा वा हिउँदको समयमा मल दिने वा गोडमेल गर्ने समयमा बोटवरी परी चकका बनाई छापोको प्रयोग भइरहेमा कम भारपात आउने गर्छन् । यस्ता भारपातहरूलाई वर्षको तीन पटक वा आवश्यकता अनुसार उखेलेर हटाउनुपर्छ ।
- भारपात निकै बढी भएमा भित्री बगैँचामा माओर वा भारपात नासक विषादी समेत प्रयोग गर्न सकिन्छ ।
- बगैँचा भित्र अन्तरवाली भएमा वालीले वा वालीमा आएको भरपातले वा जमिनमा गरिने कृयकलापले फलफूलमा कुनै पनि प्रतिकुल प्रभाव पार्नु हुदैन ।

**(iii) अन्तरवाली (Inter cropping)**

- मेकेडेमिया नटका स-साना बोटविरुवाहरू भएको समयमा फलफूलबाट उत्पादन प्राप्त गर्नु अगाडी वा मुख्य वालीमा कुनै असर नपर्नेगरी लिने वालीलाई अन्तरवाली (Inter coops) भनिन्छ । यसबाट थप आम्दानी लिन सकिन्छ ।
- अन्तरवाली स्थायीरूपमा रोपिएका मेकेडेमिया नटको विचमा मात्रै लिनुपर्छ । फलफूलका बोट विरुवाबाट ३ मिटर पर मात्र अन्तरवाली लिन सकिन्छ । यो दुरी फलफूलको बोट विरुवा उमेर बढ्दै गएपछि बढाउदै जानुपर्छ, मुख्य वालीलाई नराम्रो प्रभाव पर्नु हुदैन ।
- विभिन्न तरकारीहरू जस्तै केशो तरकारी र छोटो अवधिमा तयार हुने फलफूलहरू -जस्तै केरा, मेवा, भूईकटहर, स्ट्रवेरी आदि लिन सकिन्छ ।

**(iv) मलखाद वा खाद्यतत्त्वको व्यवस्थापन :-**

- यो मुख्य खाद्यतत्त्व र सुक्ष्म खाद्यतत्त्वको कमि वा असन्तुलन प्रति ज्यादै संवेदलशील हुन्छ ।

- विषेशगरी नाइट्रोजन, फस्फोरस, पोटास, जिंक, वोरोन, सल्फर, म्याग्नेसियम, फलाम र तामा प्रति बढि संवेदनशील भएको पाइन्छ ।
- मेकेडेमिया नटको पातमा खाद्यतत्वको उपयुक्त मात्रा कायम गर्न नाइट्रोजन १.५% फस्फोरस ०.०७५% र पोटास ०.४५% चाहिन्छ । यो मात्रलाई नियमित र सन्तुलित रूपमा कायम गर्न १० वर्ष उमेरको मेकेडेमिया नटको एक बोटले १२० ग्राम युरीया, ५० ग्राम सुपर फस्फेट र ८० ग्राम म्यूरियट अफ पोटास पाउनुपर्छ । विरुवाको उमेर बढ्दै गए बमोजिम सोही अनुसार बढाउदै लैजानु पर्छ ।
- सामान्यतया १० वर्षको फलफल्ने बोटमा, प्रतिवर्ष/प्रतिबोट २०-३० केजी कम्पोष्ट मलको साथमा १२० ग्राम युरीया, ५० ग्राम डि. ए. पी. र ८० ग्राम म्युरीयट अफ पोटास मंसीर-पुष महिनामा दिनुपर्दछ । यसको अतिरिक्त फल फल्नेबोटमा माघ फाल्युनमा नाइट्रोफोस्का ४ ग्राम प्रति लिटर पानीमा र मल्टीलेक्स २ ग्राम प्रति लिटर पानीमा राखि बोटमा छर्कनाले फलको उत्पादन र गुणस्तरमा बृद्धि भएको पाइएको छ ।

## बोट विरुवाको उत्पादन 'Propagation'

- बीउनै नेपालमा यसको बोट विरुवा उत्पादन गर्ने प्रमुख तरिका हो ।
  - ✓ पाकेको भर्खरै टिपेको परिपक्व नटलाई विरुवा उत्पादन गर्ने प्रयोग गरिन्छ । ढिलो गरी रोपेमा रोप्नु अघि पानीमा ४ दिनसम्म भिजाउनु पर्छ ।
  - ✓ बीउहरू नर्सरी व्याडमा १० से मि फरकका लाइनहरूमा ५ सेमि फरकमा मिलाएर भाद्र - आश्विन महिनामा रोपिन्छ । बीउ रोपेको समान्यतया २ देखि ४ कहिना भित्रमा उम्रन्छन् । उम्रेर १ वर्ष उमेर पुगेर विरुवाहरू २० सेमि १० सेमि साइजका पोली व्यागमा कम्पोष्ट र माटोको मिक्चरमा राखेर व्याडबाट सार्ने काम गरिन्छ ।
  - ✓ यस्ता विरुवालाई छाया दिने सेड हाउसमा राखेर १२ महिनासम्म हुर्काइन्छ र हुर्कासकेपछि मुख्य जमिनमा रोप्ने वा बेचविखन गर्ने गरिन्छ ।
- मेकेडेमिया नटको इनार्चिङ् विधिबाट पनि बोट विरुवाहरू उत्पादन गर्न सकिन्छ ।
  - ✓ मेकेडेमिया टेट्राफाईला प्रजातीका रूटस्टकहरू उत्पादन गरेर इनार्चिङ् गरिन्छ तर मेकेडेमिया इन्टीग्रीफोलिय प्रजातीको बढ्दो रूपमाप्रयोग गर्ने क्रम कायमै भएको देखिन्छ ।
  - ✓ मेकेडेमिया नटको इनार्चिङ् गर्ने उपयुक्त समय आसाढ-श्रावण महिना हो ।

- ✓ यस तरिकाबाट विरुद्धा उत्पादन गर्दा ८०-८५ प्रतिशत सफलता प्राप्त गर्न सकिन्छ ।

### **फूल फूल्ने र फल लाग्ने प्रकृया :-**

- फूल फूल्ने कोपिला ५० देखि ९६ दिनसम्म सुसुप्त अवस्थामा रहिरहन्छ र तापक्रम पुगेपछि मात्र फूल खेल्दछ ।
- नेपालमा मेकेडेमिया नटमा माघ-फागुन (feb-march) महिना फूल लाग्दछ । फूल लामो पेन्डलस रेसिम्समा निस्कन्छन् ।
- यो केहि मात्रामा self incompatible देखिन्छ तसर्थ फूलमा बढि परागसेचन गराई फल फलाउन मौरीको घारहरू मेकेडेमिया नटको बगैँचामा राख्नु पर्दछ ।

### **फलको टिपाई उत्पादन र भण्डारण :-**

- बीउबाट प्रसारण गरिएको विरुद्धाले ५ वर्ष पछि फल उत्पादन दिन सुरु गर्दछ तर वानस्पतिक प्रजनन्बाट निकालिएका विरुद्धाहरूबाट ३ वर्ष पछि नै फल दिन थाल्दछन् ।
- फूल फुलेको २१५ दिनपछि नटहरू बोटमा परिपक्व भई बोटमुनि भर्न थाल्दछन् । सामान्यतया असोज महिनामा फलहरू बोटमा पाकि बोक्रा फुटेर आफै खस्न थाल्दछन् । यो अवस्था आएपछि, फलहरू टिजको लागि तयार भएको मानिन्छ ।
- फल समान्यतया सरद ऋतु देखि हिउँदको सुरुमा टिज लायक हुन्छ । यो मौसम र जात माथि निर्भर गर्दछ ।
- पाकेको फलहरू हल्लाएर वा लद्धीले हानेर टिज सकिन्छ । फल टिजु अगाडी बोट मुनि भारपातहरू काटेर राम्रोसँग सरसफाई गरिन्छ र भरेका भारीएका फलहरू संकलन गरेर एकै ठाउँमा राख्नुपर्छ ।
- काचो फल भार्नु हुदैन, अन्यथा गुणस्तर राम्रो हुदैन ।

### **उत्पादन :-**

- फलको उत्पादन जात, हावापानी र व्यवस्थापनमा निर्भर गर्छ ।
- सामान्यतया सरदर प्रतिबोटबाट ३२.० देखि ३५ केजी फलको उत्पादन प्राप्त गर्न सकिन्छ ।
- प्रति हेक्टर जमिनमा १०० बोटबाट ३.२ मे. टन/हे देखि ३.५० टन / हे सम्म राम्रो व्यवस्थापन भएको बगैँचाबाट उत्पादन लिन सकिन्छ ।

## **भण्डारण :-**

- टिपेको फललाई १-२ घाममा सुकाइसकेपछि बोक्राले फललाई छोड्दछ र तुरुन्तै बोक्राबाट फल छुट्याउनु पर्दछ अन्यथा उच्च तापक्रमको कारणले गुणस्तर बिग्रने र चिस्यानको कारण ढुसीको विकास भई फल कुहिन्छ ।
- छोटो समयको भण्डारणको लागि बीउको चिस्यान १०% मा भार्नु पर्दछ ।
- सुकिसकेका फलहरूलाई, प्लाष्टिकको बट्टा, ड्रम आदिमा हावा नछिन्ने गरी भण्डारण गर्न सकिन्छ तर पूर्ण हावा नछिन्ने गराउन सम्भव नभएमा बेलाबेलामा फललाई घाममा सुकाउनु पर्दछ । मुसा, बाँदर आदिले यो फल धेरै मन पराउने भएकोले भण्डारणमा विशेष ध्यान पुऱ्याउनु पर्छ ।
- ४५ केजी हरियो फूलबाट २० केजी बोक्रा हटाइएको फल प्राप्त हुन्छ । (४५%)  
२० केजी बाट ५ केजी कटुस उत्पादन हुन्छ ।
- १ केजी कटुसको भित्री दिउलको मूल्य १०००/- पर्दछ ।

## **मेकेडेमिया नटको प्रशोधन प्रविधि :-**


- बोक्रा हटाउने (Husking), सुकाउने (Drying) र प्रशोधन (Prosessing).
  - ✓ पाकेका फहरू टिपेर वा बटुलेर संकलन गरिसकेपछि, फलमा टाँसिएका बाहिरी बोक्राहरू हटाउनु (Husking) पर्दछ ।
  - ✓ बोक्रा हटाउने कार्य (Husking) हातले वा उपयुक्त अंकुसे भएको लट्टीबाट गरिन्छ ।
  - ✓ हाल बोक्रा हटाउनको लागि, बोक्रा हटाउने मेसिन (Husking machine) पनि प्रयोग गरिन्छ ।

## **सुकाउने (Drying) :-**

- नटहरू सँकलन भएसकेपछि सुरुमा ४५% चिस्यानबाट सुकाएर ५%-१.५% सम्म ल्याइन्छ ।
- सुकाउने कार्य, हावा दिएर एक हप्तासम्म सुकाउनु पर्छ त्यसपछि मात्र कम तपक्रम ( $38^{\circ}$  से देखि  $54^{\circ}$  से) ७-१० सम्म सुकाउदा चिस्यान सुकाएर घटाउन सकिन्छ ।
- सानो स्केलमा सुकाउदा, नटहरू २-३ सेमि फिजाएर हावा बहनेगरी २-३ हप्तासम्म छोड्न सकिन्छ ।

## **प्रशोधन (Prosessing)**

- मेकेडेमिया नटका बोक्रा फुटाएर हातैले हटाइन्छ अथवा मेसिनबाट वा ठूलो व्यापारीक क्र्याकरबाट पनि बोक्रा (shells) हटाइन्छ ।
- नटहरूबाट बोक्राहरू हटाइसकेपछि फललाई ३ वटा ग्रुपमा बाँड्न सकिन्छ । पहिलो ग्रुप, दोस्रो ग्रुप र तेस्रो ग्रुपमा फलहरूलाई विभाजन गरिएको छ ।
- पहिलो र दोस्रो ग्रुपको फललाई खानको लागि र तेस्रो ग्रुपको फललाई तेल निकाल्नमा प्रयोग गरिन्छ । खानमा प्रयोग गरिने पहिलो र दोस्रो ग्रुपको पललाई हल्कासँग नरिवलको तेलमा भुटेर नुन राख्वेर अथवा प्रशोधित खान लाएक दिउललाई भ्याकुम फिल्ड फोआइल लेमिलेट व्यागमा राखिन्छ । यसलाई कोल्ड स्टोरेज रूपमा भण्डारण गरेर १ वर्षसम्म राख्न सकिन्छ ।



## अम्बा खेती प्रविधि

राजन चौलागाई  
फलफूल विकास अधिकृत

### परिचय (Introduction)

अम्बा उष्ण तथा उपोष्ण प्रदेशिय फल हो भने यसलाई वैज्ञानिकहरूले Myrtaceae परिवार अन्तर्गत राखेका छन्। यसको वैज्ञानिक नाम *Psidium guajava* हो। अम्बा त्यती धेरै उचाइमा जाँदैन लगभग यसको वृद्धि ७ देखि ८ मिटर अगलो हुन्छ। यो मुलतः तीन मौषममा जस्तै: वसन्त ऋतुमा, वर्षा ऋतुमा र हिउद ऋतुमा फूल फुल्ने गरेतापनि वर्षातको समयमा धेरै फल लाग्ने गर्दछ। हिउदको समयमा फल बढी गुलियो र धेरै मूल्य जाने हुन्छ। फलहरू हरियो तथा कुनै खैरो रातो रंगको, हल्का रातो रंगको, गोलो, अथवा गुलाबी रंगको हुन्छ। जात अनुसार फलहरू १० से.मी. सम्म लामो र १० से.मी. सम्म चौडा हुन सक्दछन्। यो परिवारमा ल्वाङ्ग, जामुन एवं मसलाजस्ता विरुवाहरू पर्दछन भने त्यस्ता विरुवाहरूका बोक्राहरू सजिलै निस्कने खाले हुन्छन्। उष्ण एवं उपोष्ण हावापानीमा राम्रो खेती गर्न सकिने भएको कारणले गर्दा यस फलको विस्तार धेरै देशहरूमा भएको पाईन्छ। नेपालमा अम्बाको खेती संख्यासभा, काम्रे, धादिङ, बारा, चितवन, तनहुँ, नबलपरासी, रूपन्देही, कपिलबस्तु, दाङ, कञ्चनपुर, लगायतका २२ जिल्लाहरूमा अम्बाको व्यवसायिक रूपमा उत्पादन भईरहेको छ।

## **प्रमुख उत्पादक देशहरू (Major producing countries)**

अम्बा खेती गर्ने प्रमुख देशहरूमा क्युबा, ब्राजील, भारत, स्थानमार, श्रीलङ्का, पाकिस्तान, बंगलादेश र ईण्डोनेशिया जस्ता देशहरू पर्दछन् ।

## **उपयोगिता (Uses)**

पाकेको अम्बा सजाएर राख्न तथा सलादको लागि प्रयोग गरिनुका साथै फलबाट गुणस्तरीय जेली, जुस एवं आईसक्रीम बनाउन प्रयोग गरिन्छ । अम्बाको पातबाट रङ्ग निकालिन्छ जुन रङ्ग उत्पादन गर्ने कारखानामा प्रयोग गरिन्छ भने यसले भाडापछाला लागेको विरामीलाई सञ्चो गराउँछ । पहाडी भूभागमा पैहो रोक्न अम्बाका बोटहरू प्रभावकारी भएको पाईन्छ ।

## **पौष्टिक महत्व (Nutritional values)**

अम्बामा प्रशस्त मात्रामा भिटामिन 'सी', क्याल्सियम, फस्फोरस, राईबोफ्लाबिन, पाण्टोथेनिक एसिड, थायमिन र नायसिन (भिटामिन बी कम्प्लेक्स) पाउन सकिन्छ । यसलाई तराइको स्याउ समेत भन्ने गरिन्छ । एक अध्ययन अनुसार यस फलमा प्रति १०० ग्राममा ६०० मिलिग्राम भिटामिन 'सी' पाउन सकिन्छ । साधारणतया रातो गुदी भएका अम्बाका तुलनामा सेतो गुदी भएका अम्बामा भिटामिन 'सी' बढी पाईन्छ ।

## **उत्पत्ति (Origin)**

यो फल उष्ण प्रदेशिय अमेरिकी महाद्वीपमा भएको मानिन्छ ।

## **हावापानी (Climate)**

नेपालमा यो फलको खेती पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराई र मध्य पहाडी भेगमा गरेको पाईन्छ । यसको व्यवसायिक खेती समुन्द्र सतहदेखि १५०० मिटरसम्मको उचाईमा गर्न सकिन्छ । अम्बाको बृद्धि विकास एवं उत्पादन राम्रो हुनको लागि बायुमण्डीय तापक्रम २३ डिग्री सेल्सियस र १००० देखि २००० मिलिमिटर वर्षा हुने ठाउँमा यसको खेती गर्नु राम्रो हुन्छ । तर फूल फुल्ने र फलको बृद्धि विकास एवं पाक्ने समयमा वर्षा नभएमा राम्रो मानिन्छ । उच्च गुणस्तरको प्रशस्त उत्पादन लिनको लागि जाडो महिना अर्थात बिशेष हिउद ऋतुको आवश्यकता पर्दछ । फल्ने फूल्ने समयमा अम्बालाई सुख्खा बातावरणको आवश्यकता पर्दछ । अन्यथा यदि उक्त समयमा सापेक्षिक आर्द्रता बढी भएमा बोटको वृद्धि त प्रशस्त हुन्छ तर बोटले न्यून

गुणस्तरको फल दिन्छ । फलको विकास हुने समयमा बायुमण्लको तापक्रम बढी हुन गएमा अम्बाका फलहरू भर्ने समस्या देखा पर्दछ ।

## माटो (Soil)

अम्बाले सुख्खा सहन्छ साथै हल्का तूषारो समेत सहन्छ र हल्का अम्लीय देखि क्षारीय माटोको पि.एच. मान ४.५ देखि ८.२ सम्मको माटो यस खेतीको लागि उपयुक्त हुन्छ । प्राङ्गारिक पदार्थ प्रशस्त भएको तथा पानीको राम्रो निकास भएको गहिरो दोमट माटो यस खेतीको लागि उपयुक्त हुन्छ ।

## जातहरू (Cultivars)

अम्बाको खेती गर्ने देशहरूमा धेरै जातहरू उपलब्ध छन् । जसमा ईण्डियन उपमहाद्विपमा अलाहाबाद सफेदा, लखनऊ ४९, रेड फ्लेस्ड सीडलेस, चाईनिज अम्बा, बनारसी, एपल कलर्ड र पियर सेप्ड जस्ता जातहरू प्रचलित छन् । यसको अलावा नेपालमा चितिदार, के.जी. १ र स्थानीय जातहरू प्रसिद्ध छन् । मुख्य मुख्य जातहरूको जातीय गुण निम्न बमोजिम ब्याख्या गरिन्छः

### अलाहाबाद सफेदा (Allahabad Safeda)

भारतको उत्तर प्रदेशबाट विकसित भएको यो जातको अम्बाको बोट करिब ६ मिटर अगलो, घना र लामा हाँगाहरू भएको हुन्छ । पातहरू पनि चौडा हुने यो जातले बढी सुख्खा सहन सक्दछ । यसका फलहरू गोला, बाहिरी भाग (बोक्रा) सेतो र पहेलो गुदी भएको करिब १५० देखि २०० ग्रामसम्म तौल भएका हुन्छन् । फलहरूमा गुलियोपना र अमिलोपना दुबै बढी हुन्छ र राम्रो भण्डारण क्षमता भएको पाईएको छ ।



लखनऊ - ४९/सरदार: बोट मझौला आकारको २ देखि ३ मिटर अगलो र पातहरू १२-१३ से.मी. लामा र ६.५ से.मी. चौडा हुने यो जात अलाहाबाद सफेदाबाट छानेर

भारतको पुना भन्ने ठाउँमा विकास गरिएको हो । सरदार अम्बा पनि भनेर चिनिने यस जातका फलहरू लाम्चो र फलको बोक्रा पहेलो रङ्गको हुन्छ । फल गुलियो, गुदी सेतो, नरम खालका थोरै वीउहरू हुन्छन र भण्डारण क्षमता बढी हुनु यस जातका अन्य विशेषताहरू हुन । यसको उत्पादन २५ टन/हेक्टर हुन्छ ।

**चित्तिदार:** यो जात अलाहाबाद सफेदासँग मिल्दो जुल्दो जात हो तर यसका पातहरू चौडा, टुप्पो तिखारिएका र फेदतिर चौडा भएका हुन्छन । फलहरू बाटुला, साना आकारका र बोक्रामा राता थोप्लाहरू भएका हुन्छन जुन अलाहाबाद सफेदामा हुँदैन । यसको गुदी सेतो हुन्छ र फलको सरदर तौल ११० ग्राम हुन्छ । यसको भण्डारण क्षमता पनि राम्रै पाईएको छ ।

**रेडफ्लेस्ट:** नाम अनुसार फलको गुदी रातो हुने यस जातको बोट करिब ३.५ देखि ४.५ मीटर अग्ला र पातहरू १० से.मी. लामा हुन्छन र औषत ५ से.मी. चौडा अनि टुप्पातिर तिखारिएका हुन्छन । फलको बोक्रामा कहिलेकाही राता थोप्ला देखिने यी जातहरू देख्दा आकर्षक भएपनि खाँदा खल्लो र भण्डारण क्षमता कम भएका हुन्छन ।

**स्थानीय जातहरू:** फलहरू नास्पाती आकारका, पाकदा पहेला र चिल्लो रङ्गका देखिने र भण्डारण क्षमता बढी भएतापनि उन्नत जातका तुलनामा उत्पादन कम हुने भएकोले यसको खेती व्यवसायिक रूपमा गरिदैन ।

## विरुद्ध प्रसारण विधि (Propagation)

अम्बा वीउबाट प्रसारण गरिन्छ भने बानस्पतिक प्रसारणमा ईनार्चिङ् (एप्रोच ग्राफिटङ्ग) र गुटि बाँधे तरीकाबाट प्रसारण गर्न सकिन्छ । जसमा ईनार्चिङ् र गुटी बाँधे तरीकाबाट प्रसारण गर्दा ८० देखि १० प्रतिशतसम्म सफलता पाउन सकिन्छ ।

वीउबाट बेर्ना उमार्नका लागि पाकेको फलबाट निकालिएको ताजा बीउलाई प्लाष्टिकको थैलो या नर्सरीमा रोपिन्छ । वीउ निकालेको केही दिनपछि नै अम्बाको वीउ उम्रन सक्ने शक्ति नष्ट भएर जाने भनिएतापनि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा अम्बा परियोजनाले गरेको एक अनुसन्धानको प्रारम्भिक नतिजा अनुसार अम्बाको वीउ निकालिएको एक वर्षपछिसम्म पनि उम्रन सक्ने शक्ति नष्ट नभई

उक्त वीउबाट ८० देखि १०० प्रतिशतसम्म बेर्ना उत्पादन गर्न सकिने देखिएको छ । वीउ रोपेको ४५ देखि ६० दिनपछि बगैँचामा रोप्न सकिने भएतापनि प्रायः गरेर एक वर्ष पुरानो अम्बाको विरुवालाई बगैँचामा रोप्न उपयुक्त हुन्छ । वीउबाट उत्पादन गरिएका बोटको फल मातृ गुणले परिपूर्ण नहुने भएकोले व्यवसायिक रूपमा खेती गर्न उपयुक्त मानिन्दैन ।

अम्बामा बानस्पतिक प्रसारण विधिहरू जस्तै: बडिङ्ग, ग्राफिटङ्ग, लेयरिङ्ग र स्टुलिङ्ग विभिन्न विधिहरू भएतापनि व्यवहारिक रूपमा किसानहरूले आफ्नो बगैँचाममा अपनाउने गरेको प्रसारण विधि भनेको गुटी बाँध्ने (Air layering) विधी हो जुन अति प्रचलित र सफल विधी हो ।

### गुटी बाँध्ने (Air layering)

एउर लेयरिङ्ग गर्दा रुखको एक वर्ष पुरानो हाँगा जसको व्यास १-१.५ से.मी. को छ त्यसमा ३ से.मी. लामो गोलाकार कटिङ्ग दिई त्यस बीचको बोक्रालाई निकालेर फालिन्छ । त्यसपछि बोक्रा फालेको ठाउँमा रहेको चिल्लो भागलाई रगडेर त्यस भागको वरिपरि पानीमा भिजाईएको इयाउ वा चिम्ट्याईलो माटोले ढाकेर प्लाष्टिकले टम्स पारेर बाँधिन्छ दुबै छेउमा सुतरीले मजबुत पारेर बाँधिन्छ । इयाउ वा माटोले ढाक्नु अघी बोक्रा फालिएको ठाउँमा IBA वा NAA जस्ता हर्मोनले उपचार गरेको खण्डमा त्यसबाट चाँडै नै जरा निस्कन शुरू गर्दछ । गुटी बाँध्ने उपयुक्त समय वर्षा ऋतु हो । यसरी लेयरिङ्ग गरेको ३० देखि ४५ दिनपछि वा त्यसमा जरा निस्केपछि त्यस हाँगालाई माउबोटबाट छुट्ट्याएर बढी कम्पोष्ट भएको ठाउँमा रोप्नु पर्दछ र करिब १ वर्षपछि यसलाई बगैँचामा रोप्न सकिन्छ ।

### मलखाद प्रयोग (Manures and fertilizers)

अम्बामा हरेक वर्ष चैत्र-बैशाखमा रासायनिक तथा प्राङ्गारिक मलको प्रयोग गरिन्छ । विरुवालाई दिने मलखादको मात्रा बोटको उमेर, जात, माटोको अवस्था र हावापानीको स्थिति आदीमा निर्भर गर्दछ । अम्बाको बोटमा नयाँ हाँगाहरूमा मात्र फल लाग्ने हुँदा उक्त हाँगाहरूको विकासको लागि पनि मलजल अपरिहार्य छ । अम्बालाई तल दिईए बमोजिम मलखादको आवश्यक पर्दछ:

बोटको उमेर (वर्षमा)	गोबरमल (के.जी. / बोट)	नाईट्रोजन (ग्राम / बोट)	फस्फोरस (ग्राम / बोट)	पोटास (ग्राम / बोट)
१	१०	६०	३०	३०
२	२०	१२०	६०	६०
३	३०	१८०	९०	९०
४	४०	२४०	१२०	१२०
५	५०	३००	१५०	१५०
६ वा सोभन्दा माथी	६०	३६०	१८०	१८०

अम्बाको विरुवाको उमेर अनुसार मलखादको व्यवस्थापन गर्न सकिन्छ । मलखाद दिंदा नाईट्रोजनको आधा मात्रा चैत्र-बैशाखमा र बाँकी आधा मात्रा नाईट्रोजन आषाढ-श्रावणमा दिन सकिन्छ । एउटा उत्पादनशील र परिपक्व अम्बाको बोटमा ४० के.जी. कम्पोष्ट वा गोबरमल, डि. ए. पी. ३०० ग्राम, युरिया ५०० ग्राम र म्युरियट अफ पोटास ५०० ग्रामका दरले प्रयोग गर्न सकिन्छ ।

### रेखाङ्कन, खाडल तयारी र विरुवा रोपण कार्य (Lay out, Pit digging and Plantting)

अम्बाका विरुवाहरू लगाउने जग्गालाई मनसुन शुरू हुनु अगाबै अर्थात् हिउदमा नै गहिरो खनजोत गरी सम्याउनुपर्दछ । जग्गा हेरीकन बर्गाकार, आयताकार वा षटकोणाकार आदी तरीकाबाट रेखाङ्कन गरी ६ देखि ७ मिटरको दुरीमा विरुवा लगाउन सकिन्छ भने ७५ से.मी. × ७५ से.मी. × ७५ से.मी. साईजमा खाडल खनीसकेपछि गाईबस्तुको राम्ररी कुहिएको मल १ भाग र माथिल्लो सतहको माटो २ भाग राम्ररी मिलाएर उचित तरीकाले खाडल पुरिदिनु पर्दछ र त्यसपछि जेष्ठ-आषाढको समयमा माथी उल्लेखित दुरीमा विरुवा लगाउन सकिन्छ । विरुवा लगाउँदा सीधा जरा भएको लगाउनु पर्दछ भने जरा चुँडिएको भएमा १ ग्राम वेभिष्टिन प्रति लिटर पानीमा मिसाई उपचार गरी लगाउन सकिन्छ । हाल आएर अम्बालाई High density planting अर्थात बढी घनत्वमा विरुवा लगाउने पद्धतिको शुरुवात भएको छ । जसअनुसार भारतको नयाँ दिल्लीमा ३ मी. × ३ मी. दुरीमा लगाईएको अलाहाबाद सफेदाको बोट ३५ वर्षसम्म स्वस्थ रहेको पाईयो ।

## **परागसेचन (Pollination)**

अम्बाको राप्रो उत्पादनको लागि बगैँचामा परागसेचनको लागि मौरी घार राख्न सकेमा धेरै उत्पादन लिन सकिन्छ ।

## **सिंचाई (Irrigation)**

अम्बालाई बगैँचामा रोपीसकेपछि तुरुन्त सिंचाईको आवश्यकता पर्दछ । तसर्थ, यदि आकाशबाट पानी परेको छैन भने उक्त अवस्थामा पानी दिनु राप्रो हुन्छ । साधारणतया बूढाभन्दा कम उमेरका विरुवालाई धेरैपटक सिंचाई दिनु पर्दछ । फल नलागेका कम उमेरका विरुवालाई गर्मी याममा प्रत्येक हप्तामा र जाडो यामभरी केबल २-३ पटक सिंचाई पर्याप्त मानिन्छ । साधारणतया फूल र फल लाग्नु भन्दा अगाडीको उमेरको बोटलाई वर्षको ८-१० पटक सिंचाईको आवश्यक पर्छ ।

## **कॉटछाट (Training and pruning)**

विरुवालाई एक निश्चित आकार दिन शुरुदेखि नै तालिम दिईन्छ । बोटको एक दरिलो ढाँचा तयार गर्नका लागि फेदबाट माथी १० से.मी. सम्मको उचाईमा आएका हाँगाहरू हटाई त्यसपछि ४ देखि ५ वटा दरिलो हाँगाहरू २०-२५ से.मी.को फरकमा कायम गर्नुपर्दछ । त्यसपछि जब विरुवाले १.५ देखि १.८ से.मी.को उचाई लिन्छ अनि खुल्ला केन्द्र प्रणाली अपनाई तालिम गराउदै मुख्य काण्डलाई काट्नु पर्छ । बाली लिईसकेपछि हल्का कॉटछाट गर्न सकेमा वानस्पतिक बृद्धि र फूल फुल्नमा सहयोगी हुन्छ । प्रत्येक वर्ष मरेका हाँगा, रोगकीरा लागेका हाँगा, धेरै बाकला र फेद एवं साईडबाट आएका चोर हाँगा काटी हटाउनु पर्दछ । कॉटछाट गरिएका बोटबाट ठूला फल फल्ने र छिटो उत्पादन लिन सकिन्छ ।

## **फूल फुल्ने र फल लाग्ने (Flowering and fruiting)**

अम्बामा वर्षभरी फूल फुल्ने भएतापनि मुख्यतया: २ मौषममा, वर्षात अर्थात् बैशाख-जेष्ठमा र हिउदमा अर्थात् भाद्र-आश्विनमा फूल फुल्दछ । यो फूल फुल्ने क्रम २५ देखि ४५ दिनसम्म रहन्छ । शुरुमा ८० देखि ८५ प्रतिशत फल लागेतापनि फल परिपक्व हुने अवस्थामा ३५ देखि ५० प्रतिशत मात्र बाँकी रहन्छ । वीउ रहित जातमा अभ्य ६ प्रतिशत मात्र बाँकी रहन्छ । फल अडाउनका लागि जिबर्लिक एसिड (GA-3) २०० पि.पि.एम.का दरले प्रयोग गर्नुपर्दछ । फल लागेको दिनबाट फल परिपक्व हुन १०५ देखि १४० दिन लाग्छ ।

## **रोगकीरा (Insect pest and diseases)**

कल्ले कीरा र बोक्रा खाने भुसिल्किरा यी दुई प्रकारका कीराहरू अम्बामा लाग्ने हानीकारक र धेरै नोक्सान पुरयाउने कीराहरू हुन् । त्यसैगरी अम्बामा लाग्ने और्झेले रोग, एन्थ्राकनोज, क्याङ्कर र दाढे रोग प्रचलित रोगहरू हुन् ।

## **बाली लिने र उत्पादन (Harvesting and yield)**

सतह केहि नरम भई जव पहेलो रङ्ग देखा परेपछि श्रावण देखि कार्तिक सम्मको समयमा एक एक गरी भेट्नो सहित टिप्पु पर्छ फल टिप्पिन्छ । यो अवस्थासम्म पुग्नका लागि फूल फुलेको दिनबाट १५० दिन समय लाग्दछ । वीउबाट लगाइएका बोटहरूले शुरुको समयमा कमै फल दिन्छन् खेती गरिने तौर तरीका र जातको आधारमा एउटा बानस्पतिक प्रसारण गरी लगाइएको बोटले १००० देखि १५०० संख्यामा फल दिन्छ । सालाखाला एउटा बोटले २-३ क्वीण्टलसम्म फल दिन्छ । अम्बा ७ देखि १२ मेरठन प्रति हेक्टरका दरले उत्पादन लिन सकिन्छ ।

## **भण्डारण तथा सञ्चर्ती (Storage)**

पूर्ण अवस्थामा पाकेको अम्बालाई धेरै समयसम्म भण्डारण गर्न सकिदैन । तसर्थ, यदि टाढाको बजारमा लगी अम्बा विक्री गर्नुपर्ने भएमा अर्ध पहेलो अवस्थामा टिप्पु पर्दछ । त्यसैगरी वायुमण्डीय तापमानले गर्दा वर्षे फललाई भन्दा हिउदे फललाई बढी समय भण्डारण गरी १ महिनासम्म राख्न सकिन्छ । त्यसैगरी Waxing गरेर वा Gibberellic Acid को प्रयोग गरेर पनि भण्डारण क्षमता केहि बढाउन सकिन्छ । भण्डारण गर्दा तापक्रम व्यवस्थापनमा होस पुर्याउनु पर्दछ ।

## सन्दर्भ सामग्रीहरु

Naik, B.H. and D. Thippesh.2014-2015.Fundamental of Horticulture and Production Technology of Fruit Crops. University of Agricultural and Horticultural Sciences, Shimoga, India.182p. Available online at: <https://www.researchgate.net/file>. Retrieved at: August 25, 2016.

Shrestha, G.K.1996.Guava. World Commercial Fruits At a Glance. Technica Concern, GPO Box 3602, Kathmandu, Nepal:77-79.

कृषि सूचना तथा सञ्चार केन्द्र (२०७३) | कृषि डायरी, कृषि विभाग, हरिहरभवन, ललितपुर ।

श्रेष्ठ, अर्जुन कुमार र गणेश भट्टराई (२०६६) | अम्बामा कलमी र बेमौसमी फल उत्पादन तथा फल टिपेपश्चात हुने क्षती नियन्त्रण विधि | कृषि र पशु विज्ञान अध्ययन संस्थान, रामपुर, चितवन ।

श्रेष्ठ, अर्जुन कुमार (२०६०/६१) | अम्बा खेती | श्री ५ को सरकार, कृषि तथा सहकारी मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र, हरिहरभवन, ललितपुर ।


## रुखकटहर खेती प्रविधि

राजन चौलागाई

फलफूल विकास अधिकृत

### परिचय (Introduction)

रुखकटहर उष्ण तथा उपोष्ण प्रदेशिय फल हो र यसको वैज्ञानिक नाम *Artocarpus heterophyllus* हो र यो Moraceae परिवार अन्तर्गत पर्दछ । खाने फलहरूमध्ये यो सबभन्दा ठूलो फल हो र यो २० देखि ४० के.जी. तौलको हुन्छ । हालसम्म सबभन्दा ठूलो फल श्रीलङ्कामा रेकर्ड गरिएको छ । जसमा १२० के.जी. तौलको रेकर्ड कायम गरेको थियो । यो फल खासै स्याहार संभार विना पनि राम्रो उत्पादन दिन सक्ने हुन्छ ।



चित्र: फल लागेको कटहरको बोट

### प्रमुख उत्पादक देशहरू (Major producing countries)

यो फलको खेतीको सुरुवात भारतमा भएतापनि अन्य प्रचलित खेती गर्ने देशहरूमा मलेशिया, ब्राजील, जमैका, म्यानमार, श्रीलङ्का, सिंगापुर पर्दछन् ।

## **उपयोगिता (Uses)**

रुख कटहरको कलिलो फल र पाकेको फलको वीउ तरकारी पकाएर खाने प्रयोजनको लागि प्रयोग गरिन्छ भने फल पाकेपछि रसिलो गुदी खाईन्छ । जुन अत्यन्तै स्वादिस्ट हुन्छ । यसको वीउ भुटेर खान समेत प्रयोग गरिन्छ । कटहरको रुख ठूलो भएपछि कफी वा सुपारीजस्ता बालीलाई छहारी दिन प्रयोग गरिन्छ र मरिचको लागि बृद्धिमा सहयोगी हुन्छ । यसको पात, जरा र कलिलो फलको विशिष्ट औषधीय गुण छ जसले मधुमेह, कब्जियत, ईन्फ्ल्युज्जा र छालाको समस्या सम्बन्धी उपचार गर्न सघाउँछ ।

## **पौष्टिक महत्व (Nutritional values)**

रुख कटहरको पाकेको फल र वीउमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट र प्रोटीन पाउन सकिन्छ । पाकेको फल धेरै पोषिलो हुन्छ र यसमा प्रशस्त मात्रामा प्रोटीन (१.९%), एस्कर्विक एसिड, कार्बोहाइड्रेट (९९%), क्यारोटीन, फस्फोरस, क्याल्सियम, पोटासियम र फलाम पाईन्छ ।

## **उत्पत्ति (Origin)**

यो फल प्राचीन समयदेखि नै दक्षिण पूर्वी यशियामा लगाएको भएतापनि यसको खेतीको शुरुवात भारतबाट भएको मानिन्छ ।

## **बानस्पतिक गुणहरू (Vegetative traits)**

बोट सदावहार हुन्छ र भाले तथा पोथी अङ्गहरू एउटै बोटमा हुन्छ भने बोटको उचाई १८ मिटरसम्म बढेको पाउन सकिन्छ । बोटमा जताततै दूध आउने तथा बोक्रा बाकलो र खस्तो प्रकारको हुन्छ । पातहरू गाढा हरियो एवं चिल्लो भई अण्डाकार तथा १० देखि २० सेमी. लामो र ५ देखि १० सेमी. फराकिला खालका हुन्छन् ।

## **प्रजनन गुणहरू (Reproductive traits)**

रुखकटहरको एउटा परिपक्व फलमा १०० देखि ५०० वीउहरू हुनुका साथै फलहरू बाकलो षटकोणाकार बोक्रा भएका र दहो भेट्नो सहित मुल हाँगोमा भुण्डेका ३० देखि ९० सेमी. लामो र २५ देखि ५० सेमी. चौडा खालका हुन्छन् ।

## हावापानी तथा माटो (Climate and soil)

रुखकटहर उष्ण प्रदेशीय फलफूल भएको कारणले गर्मी र सापेक्षिक आर्द्रता बढी भएको ठाँउमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । यसले केही कम तापक्रम र तृष्णारो सहन्छ र खासगरी समुन्द्री सतहबाट १२०० मिटरसम्म व्यवसायिक खेती गर्न सकिन्छ भएतापनि समुन्द्री सतहबाट २४०० मिटरसम्म यसको खेती गर्न सकिन्छ तर माथिल्लो उचाईमा गुणस्तर राम्रो हुन सक्दैन । यसको सफल खेतीको लागि ९६ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम उपयुक्त मानिन्छ । यसको लागि निकासको राम्रो प्रबन्ध भएको, गहिरो दोमट माटो, पर्याप्त चिस्थान भएको र हावाको राम्ररी सञ्चार भएको माटो अति उत्तम मानिन्छ ।

## जातहरू (Cultivars)

रुखकटहर आकार, बनौट, गुणस्तर र स्वादको हिसावले फरक फरक खालका हुन्छन् । यसका जातहरूमा रुद्राक्षी, करुवाराका, पेन्नी वाराका, जोहारा ज्याक, सिंगापुरे र स्थानीय जातहरू राम्रा जातहरू हुन् ।

## विरुवा प्रसारण विधि (Propagation)

यसको प्रचलित प्रसारण विधी वीउद्घारा नै हो । यस विधिमा ताजा निकालिएको वीउ पोलीव्यागमा उमारिन्छ र एक वर्षपछि रोपिन्छ । यसरी ताजा निकालिएको वीउको उमार शक्ति राम्रो हुन्छ । चोप हुने हुनाले गुटी बाँध्ने, बडिङ्ग गर्ने, कलमी गर्ने जस्ता काम गर्न कठिनाई पर्दछ । तापनि एप्रोच ग्राफिटङ्ग, बडिङ्ग र गुटी बाँध्ने वानस्पतिक प्रसारण तरिका सफल मानिन्छ । यसको विजु बोट नै रूटस्टकको रूपमा प्रयोग गरिन्छ ।

## रेखाङ्कन र खाउल तयारी (Lay out and pit preparation)

कटहरको विरुवा वर्षातको समयमा १२ देखि १५ मिटरको दुरी कायम गरी रोपिन्छ । जहाँ कफी, मरिच जस्ता बालीलाई छहारी दिने प्रयोजनको लागि यो फल लगाईन्छ, त्यस्तो अवस्थामा रुखकटहरको लागि कुनै किसिमको गोडमेल र कृषि कर्म गरिदैन । यो एकल बालीको रूपमा लगाईदैन । माथी उल्लेखित दुरीमा रेखाङ्कन गरिसकेपछि १ मीटर लम्बाई, १ मीटर चौडाई र १ मीटर गहिराईको खाउल खनी २० देखि ३० के.जी. गोबरमल, ०.५ के.जी. सिङ्गल सुपर फस्फेट र १० देखि २० ग्राम फोरेट दाना खाउलमा राखी असार-श्रावण महिनामा माटो समेत मिसाई पुर्नुपर्दछ ।

## **मलखाद प्रयोग (Manures and fertilizers)**

रासायनिक मलको हकमा १ देखि ३ वर्षको विरुवालाई २००:६०:० ग्रामको अनुपातमा नाईट्रोजनःफस्फोरसःपोटास प्रति वर्ष प्रति वोटका दरले, ४ देखि ६ वर्षको विरुवालाई ४००:२४०:१२० ग्रामको अनुपातमा नाईट्रोजनःफस्फोरसःपोटास प्रति वर्ष प्रति वोटका दरले र ७ वर्षभन्दा माथिका विरुवालाई ६००:३००:२४० ग्रामको अनुपातमा नाईट्रोजनःफस्फोरसःपोटास प्रति वर्ष प्रति वोटका दरले मल दिनु पर्दछ ।

## **विरुवा रोपण कार्य (Plantation)**

जग्गा हेरीकन बर्गाकार, आयताकार वा षटकोणाकार आदी तरीकाबाट रेखाङ्कन गरी १२ देखि १५ मिटरको दुरीमा विरुवा लगाउन सकिन्छ भने १ मी. × १ मी. × १ मी. साईजको तयार भएको खाडलमा असार-श्रावणको समयमा माथी उल्लेखित दुरीमा विरुवा लगाउन सकिन्छ । विरुवा लगाउँदा सीधा जरा भएको लगाउनु पर्दछ भने जरा चुँडिएको भएमा १ ग्राम वेमिट्रिन प्रति लिटर पानीमा मिसाई उपचार गरी लगाउन सकिन्छ ।

## **सिंचाई (Irrigation)**

आवश्यकतानुसार माटोको अवस्था हेरी सिंचाई दिन सकिन्छ भने मुख्यतया: विरुवाको शुरुको अवस्थामा सिंचाईको अभाव हुन दिन हुदैन ।

## **फूल फुल्ने र फल लाग्ने (Flowering and fruiting)**

रुखकटहरमा पौष महिनामा फूल फुल्न शुरु भई चैत्रसम्म जारी रहन्छ र यस फलको बोटमा भाले र पोथी दुबै अङ्ग रहेका हुन्छन् । यस फलमा मौरीबाट परसेचन गर्ने काम हुन्छ र परागसेचन एवं गर्वधारण पश्चात सोरोसिस फलको विकास हुन्छ । फूल फुलेको ९० देखि १०० दिनमा लगभग असार-श्रावणमा फल परिपक्व हुन्छ ।

## **रोगकीरा (Insect pest and diseases)**

धेरै प्रकारका कीराहरूले यस फललाई आक्रमण गर्ने भएतापनि बढी असर गर्ने कीराहरूमा दुप्पो र काण्डमा लाग्ने गबारो, खैरो घुन, मिली बग र कत्ले कीरा प्रमुख हुन जसलाई उपयुक्त सम्पर्क विष प्रयोग गरी मार्न सकिन्छ । त्यसैगरी काण्ड कुहिने रोग, फूलको समूह कुहिने रोग, गुलावी रोग र व्याकटेरियल सफृट रट जस्ता क्षती गर्ने रोगहरू लाग्छन ।

## **अन्तरबाली (Intercrop)**

रुखकटहर लगाएको बगैँचामा छोटो अवधीका तरकारीहरू, कोशेबालीहरू जस्तै: बोडी, गहत, मास जस्ता बालीहरू लगाउन सकिन्छ ।

## **बाली लिने र उत्पादन (Harvesting and yield)**

यो एक किसिमको पाकेपछि टिपिने फल हो । फलमा गुलियो र मिठो बास्ना आएपछि भेट्नु शुद्ध रहने गरी फल टिपिन्छ जसमा फल हरियोबाट हल्का पहेलो रङ्गमा परिवर्तन हुन्छ । एउटा १५ वर्षको बोटले लगभग २५० फल दिन्छ भने एउटा फलको सरदर तौल १ के.जी.देखि २० के.जी. सम्म हुन्छ ।

## **भण्डारण (Storage)**

फलहरू ५ डिग्री सेल्सियस र ८५ देखि ९० प्रतिशत सापेक्षिक आर्द्रतामा २ देखि ३ महिना भण्डारण गर्न सकिन्छ भने कोठाको तापक्रममा १ हप्ता भण्डारण गर्न सकिन्छ ।

## **सन्दर्भ सामग्रीहरू**

Naik, B.H. and D. Thippesh.2014-2015.Fundamental of Horticulture and Production Technology of Fruit Crops. University of Agricultural and Horticultural Sciences, Shimoga, India.182p.Available online at: <https://www.researchgate.net/file>. Retrieved at: August 25, 2016.

Shrestha, G.K.1996.Jack Fruit. World Commercial Fruits At a Glance. Technica Concern, GPO Box 3602, Kathmandu, Nepal



## अमला (Indian Gooseberry)

(Emblica Officinalis, Euphorbiaceae)

सूर्यनाथ योगी  
बरिष्ठ फलफूल विकास अधिकृत

### परिचय :

अमला मध्यम पतझड़ प्रजातीको करिब १३-२० मीटर सम्म अगले हुन सक्ने, खुल्ला र पारिलो ठाँउमा हुक्ने रुख हो ।

यसको बैज्ञानिक नाम फाईलान्थस इम्बिलिका (Phyllanthus emblica) हो ।

यस विरुवाको मरीना साना साना १ देखि २ सेमि. लामापातहरू डाठको दुवैतिर लहरै मिलेर रहेका हुन्छन् । यसका पातहरू कार्टिक-मसिंर महिना बाट भर्न सुरु गरि फागुन सम्म पुरैबोटका पातहरू भरी सक्दछन् र पालुवा आउन सुरु हुन थाल्दछ । फुलहरू साना केहि पहेला रडका वास्नादार, एकलै वा पातको हाँगाको फेदमा भुप्पा भएर रहेका हुन्छन् । फलहरू गोलो आकारका सामान्यतया २ सेमि. व्यासका हुन्छन् तर हाल नयाँ केहीजातहरू ढुलो साइजको दाना भएका पनि छन् । पाकेको फल हल्का पहेलो रडको चम्किलो देखिन्छन् । एउटा फलमा ४-६ वटा सम्म साना वीज हुन्छन् । फलको स्वाद अमीलो तथा अमीलो हल्का तितो र टरोपना मिश्रित हुन्छ ।

उदगम : यसको उदगम स्थान अर्थात जन्मभुमी ट्रीपीकल एसिया मानिन्छ ।

## फैलावट र वासस्थान :

नेपालको पुर्व मेची देखि पश्चिम महाकाली सम्म १०० देखि १५०० मीटर सम्मको उचाइ भएको तराई, भित्रि मधेस र पहाडी क्षेत्रको राम्रो घाम लाग्ने पारिलो ठाउँमा यसको खेती हुनुको साथै प्राकृतिक जंगलमा प्रसस्त रूपमा पाइन्छ ।

## प्रयोग :

- फललाई ताजा रूपमा खाइन्छ ।
- फलबाट अचार तथा चट्टनी बनाइन्छ ।
- फलको मुरव्वा बनाइन्छ ।
- फल बाट इम्बलिक सौस, क्यान्डी ड्राइचिप्स, धुलो, चक्की, जेली आदी बनाइन्छ ।
- फलबाट कपालमा लगाउने तेल, वीउ, जरा, फलबाट विभिन्न औषधी तयार गरि प्रयोग गरिन्छ ।

## हावापानी :

हावापानीका दृष्टीले अमला उपोष्ण फल भएता पनि बढी गरम र सुख्खा ठाउमा सिचाईको व्यवस्था भएको खण्डमा उष्ण हावापानीमा पनी सफलतापूर्वक यसको खेती गर्न सकिन्छ । कलीलो बोटमा सुख्खा र तुषारो सहन सक्ने क्षमता कम भएता पनी बयस्क बोटहरूले तुषारो तथा तातो हावा पनी सहन सक्दछ ।

तापक्रम : १६-३० डिग्री सेल्सीयस सम्म

वर्षा : वार्षिक वर्षा १२००-१५०० मी.मी उपयुक्त हुने

## माटो :

अमला सबै किसिमको माटोमा गर्न सकिने भएता पनी मलीलो पाँगो तथा बलौटे दोमट माटो र पानी नजम्ने ठाँउ उपयुक्त मानीन्छ ।

## अमलाका केही प्रमुख जातहरू :

### १. बनारसी

- यो अमलाको राम्रो जात अन्तरगत पर्दछ ।
- फलहरू तुला अली अली पहेला, चिल्लो तलमाथी थेच्चिएको हुन्छन् ।
- बोक्रा पारदर्सी खालका हुन्छन् ।

- बोटहरू सिधै माथि तीर बढ्ने खालको हुन्छ ।
- यसमा पोथीफूल कम हुने र आफै स्वयम सेचन क्रिया हुन नसक्ने हुँदा कम मात्रामा फल लाग्दछ ।

## २. चकैया

- बोट ठुलो, फैलीने प्रकृतिको र प्रसस्त फलहरू लाग्ने हुन्छ ।
- फल सानो, मझौला, तलमाथी थेष्ठीएको, हरीयो, कडा कालो थोप्ले दाग नलाग्ने र गुदी रेशायुक्त हुन्छन् ।

## ३. कन्चन

- बोट फैलीने प्रकृतीको र प्रसस्त फलहरू लाग्ने हुन्छ ।
- फल सानो, मझौला, तलमाथी चेप्टीएको, लाञ्चीलो, नरम र पहेलो हुन्छ ।

## ४. फान्सीस

- बोट ठुलो सिधा माथीतिर जान्छ र प्रसस्त फलहरू लाग्छन् ।
- फलहरू ठुला, अण्डाकार, बाटुला नरम, चिल्ला, हल्का हरिया र गुदी हल्का पहेला रेशा रहीत हुन्छन् ।
- फलको भण्डारण क्षमता कम भएको र कालो थोप्ले दाग बढि देखीने सम्भावना रहेको ।

## ५. कृष्णा

- फल मझौला, माथीपट्टी थेष्ठीएको र तलपट्टी तिखारीएका, चिल्ला पहेलो कडा र गुदी रेशा रहीत हुन्छन् ।
- फलको बोक्रा हल्का पारदर्सी खालको र यसमा राता थोप्लाहरू हुन्छन् ।
- वनारसी अमला भन्दा यसमा फलहरू बढी लाग्दछन् ।

## प्रजनन तथा प्रसारण विधी:

नेपालमा अमलाको प्रजनन प्राय जसो बिउबाट गरीन्छ । बिउबाट तयार गरिएको बिजु बिरुवामा कम गुणस्तरको फलहरू फल्ने सम्भावना बढी हुन्छ । त्यसैले वानस्पतिक प्रजननले उच्चकोटीका जातको गुणस्तर कायम राख्ने भएकोले यहि प्रविधिको प्रयोग बढी गर्ने गरीन्छ ।

## **बिउबाट प्रसारण विधि :**

अमलाका बिउहरू ठाँउ हेरी असोज देखी माघ सम्म पाकदछन् । पाकेका फलहरू हल्का पहेला हुन्छन् । फलहरू टिपीसकेपछी बाहिरको गुदी छुटाएर कडा आवरण सहितको विउलाई घाममा सुकाउनु पर्दछ । बाहिरको आवरण घामले आफै पनी फुटेर बिउहरू वाहिर निस्कन पनी सकदछन् । एक किलो त्रुला दाना बिउमा ३४००-८९०० सम्म बिउहरू हुन्छन् । यसरी तयार गरिएको बिउमा उम्रन सक्ने क्षमता १ वर्ष सम्म रहन्छ । व्यवसायीक खेतीको लागी विउहरू फागुन चैत्र महिनामा नर्सरीमा रोप्नु पर्दछ । चाँडो उमार्नको लागी २४ घण्टा पानीमा भिजाएर राख्नु पर्दछ ।

व्याडमा विउ २-३ सेमी जती गहिरो खोल्सा बनाएर लहरै छर्नुपर्दछ । एक खोल्सा देखी अर्को खोल्साको दुरी १५ सेमी राख्नुपर्दछ । त्यसपछी बिउलाई माटोले पुरेर पराल वा छ्वालीले छोपी दिनुपर्दछ र उम्रन सुरु भएपछी पराल तथा छ्वाली तुरुन्त हटाई दिनुपर्दछ । विउ उम्रन ३ हप्ता देखी एक महिना सम्म लाग्दछ । उम्रीएका विरुवा चारपात भएपछी माटो, बालुवा र मल ३ :१ :१ भागको अनुपातमा मिसाई भरी राखेको प्लाष्टीकको थैलोमा सारी १५-२० से.मि अग्लो भएपछी खेती गर्न सार्न उपयुक्त हुन्छ । सामान्यतया १ वर्षमा बेर्ना सार्न तथा रुट स्टकको लागी प्रयोग गर्न सकीन्छ । बिउबाट तयार भएको बिरुवाले ६-७ वर्षमा फल दिन थाल्दछ ।

## **वानस्पतिक प्रसारण :**

- **हाँगा काटेर :** हाँगा काटेर पनी यसको बेर्ना तयार गर्न सकीन्छ । यसको लागी १-२ वर्ष पुराना हाँगा करीब बुढी औला जती १५ सेमी जती मोटा र १५ सेमी लामा दुवैतीर छड्के पारेर काटी नर्सरी व्याडमा राख्नु पर्दछ । फागुन-चैत्र महिनामा काटेर राखेका कलमीबाट दुई तिन महिना पछी जरा आउन सुरु गर्दछ । यसरी तयार गरिएको कलमीबाट रोपीएको बिरुवाले ४-५ वर्षमा फल दिन सुरु गर्दछ ।
- **इनार्चिङ्डग :** अमलामा इनार्चिङ आँपमा जस्तै रुटस्टकमा सायन बिरुवा जोडेर वर्षा याममा गरीन्छ । यसबाट करीब ४० प्रतीशत सफलता प्राप्त गर्न सकिन्छ ।
- **बडिङ्ग :** यसको हाफनै रुटस्टकमा सफलता पूर्वक बडिङ्ग गरीन्छ । जुन (ज्येष्ठ) महिनाको सुरुमा बडिङ्ग गरीन्छ । तिन चार से.मि. लामो स्वस्थ्य आँख्ला तथा हाँगाबाट निकालेर रुटस्टकको डाँठमा घुसारीन्छ । बडिङ्ग गरेको ३ हप्तापछी जोडेको ठिक माथीबाट रुटस्टकको टुप्पालाई काटेर हटाइन्छ । बडिङ्गबाट करीब ७० प्रतीशत सफलता प्राप्त हुन्छ ।

## रोपण :

ठाँउ अनुसार उपयुक्त तरिकाले रेखाङ्कन गरी बिरुवाको दुरी केही फरक गर्न सकिने भएता पनि विजु विरुवालाई ८-९० मिटर र कलमी विरुवालाई ५-६ मिटरको फरकमा ६० घन सेन्टीमीटरको खाडल बनाइ रोप्नु पर्दछ । सके सम्म खाडल १ महिना अघि नै खनी केही समय त्यसै राखी प्रत्येक खाडलमा राम्ररी पाकेको ५० किलो कम्पोष्ट मल र जमीनको माथील्लो सतहको माटो तल र तल्लो सतहको माटो माथी राखी मिसाई खाडल पुर्नुपर्दछ ।

जेष्ठ/आषाढ महिनामा माटोको गोला सहितको बिरुवालाई खाडलमा सार्ने र विरुवा सारेको अवस्थाको १-१.५ महिना सम्म लगातार सिचाई दिनु पर्दछ अर्थात माटोमा बिरुवाको आवश्यकता बमोजीम ठिक्क चिस्यान कायम राख्नु पर्दछ ।

**मलखाद : लगाइएका बिरुवा प्रतिवर्ष निम्नानुसार मलखाद दिनुपर्दछ ।**

क्र.स	वर्ष	मलखाद			
		गोवर / कम्पोष्ट मल	नाइट्रोजन	फस्फोरस	पोटास
१	पहिलो वर्ष	१० किलो	१०० ग्राम	५०	७५
२	दोस्रो वर्ष	२० किलो	२०० ग्राम	१००	१५०
३	तेस्रो	३० किलो	३०० ग्राम	१५०	२२५
४	चौथो	४० किलो	४०० ग्राम	२००	३००
५	पाँचौ	५० किलो	५०० ग्राम	२५०	३७५

नोट : पहिलो वर्ष भन्नाले विरुवा लगाएको पछिल्लो वर्ष हो ।

**सुक्ष्मतत्व : माटोमा बोरोन तत्वको कमिले फलमा कालो दाग देखिएमा वोरेक्स २० किलो प्रति हेक्टरको दरले माटोमा मिसाई बिरुवालाई दिनु पर्दछ ।**

**गोडमेल : भारपात नियमितरूपले हटाउनु पर्दछ र बर्गचा सधै सफा राख्नुपर्दछ । बिरुवालाई सोभो बनाउन टेको दिनुपर्दछ ।**

**अन्तरवाली : अमला ढिलो गरी फल दिने भएकोले मेवा, केरा, भुँइकटर, चना, केराऊ, मास, तरकारी तथा हरियो घाँस अन्तरवालीको रूपमा लगाउन सकीन्छ ।**

## **काटछाट :**

बोटहरू धेरै अग्लो हुनु हर दृष्टीकोणले राम्रो नहुने भएकोले बोट १ मिटर अग्लो भएपछी टुप्पो काटेर तलको हाँगा बड्न दिनु पर्दछ । हरेक वर्ष फल टिपी सकेपछी रोग किरा लागेका भाचीएका, सुकेका, जोल्टीएका, हाँगाबाट सिधै ठाडो पलाएका हाँगा काटेर हटाउनु पर्दछ । अत्याधिक बढेको बोटमा जराको समेत काटछाट गर्नु पर्दछ ।

## **फुलफुल्ने :**

चैत्र वैशाख महिना भरी फल फुली रहन्छ । फुल दुई किसीमका हुन्छन् एक भाले फुल र एक पोथी फुल । भाले फुलहरू पोथी फुल भन्दा बढी हुन्छन् । फुल फुलेको २१ दिन भीत्र ७५ प्रतिशत भन्दा बढी फुलहरू झर्दछन् । फुल झर्ने प्रक्रिया फलको पूर्ण विकास अवधी सम्म जारी रहन्छ । परागसेचन मुख्यतया हावा, मौरी आदी बाट हुन्छ ।

## **फललाग्ने समय :**

कटीङ्गबाट तयार भएको बिरुवा लगाएको ४-५ वर्ष बाट फल्न सुरु गर्ने भएता पनी अन्य तरीकाबाट उत्पादन गरीएका बिरुवा ७-१० वर्षको समया अवधि पछी मात्र फल दिने हुन्छन् । सामान्यतया आषाढ-श्रावण महिनामा फल सुषुप्त अवस्थामा रहने भएकोले फल बढाईन । भाद्र महिना देखी फल बढ्न थाल्दछ । माघ-फाल्गुनमा परीपक्क भई टिप्प लायक हुन्छ ।

## **फूलफूल्ने, फल्ने र पाक्ने समय :**

अमलाको फूल चैत्र-वैशाख देखी साउन सम्म फूलीरहन सकदछ र उक्त फूलमा भदौ देखी मंसीर सम्ममा फल लागी सक्छ । फल असोज देखी माघ सम्म पाकेर टिप्प लायक हुन्छ ।

## **फलफूल झर्ने समस्या :**

राम्रोसँग परागसेचन क्रिया सम्पन्न नहुनु, हर्मोनको असन्तुलनले गर्दा भ्रुण तुहिनु र माटोमा चिस्यान, क्यालसीयम एवम बोरोनको कमी आदी कारणले फलफूल झर्ने समस्या देखा पर्दछ ।

## **उत्पादन :**

एउटा राम्रो फल्ने जातको अमलाले २००-३०० किलो फल प्रतिवर्ष उत्पादन गर्दछ ।

## **बाली संरक्षण :**

**केहि मुख्य मुख्य रोगहरू :**

१. अमलाको सिन्दुरे रोग : पात र फुलमा खिया जस्तो खैरो गाढा दाग देखीन्छ ।  
रोकथाम- डाइमिथोमर्फ २-३ ग्राम प्रती लिटर पानीमा मिसाई १०-१५ दिनको फरकमा २-३ पटक छर्नु पर्दछ ।
२. फल कुहिने रोग : प्राय वोरोनको कमीले फलहरूमा कालो दाग देखापर्ने फलको गुदी कालो हुने र कहिले कुहिने सम्भावना देखिन्छ ।  
रोकथाम- श्रावण-भाद्र महिनामा बोरेक्स ६ ग्राम प्रतिलिटर पानीमा मिसाई १०-१५ दिनको फरकमा २-३ पटक छर्नु पर्दछ ।
३. निलोढुसी : सुरु सुरुमा फलमा पानीको थोपा जस्तो दाग देखीन्छ र पछि निलो दागमा परीवर्तन हुन्छ ।  
रोकथाम- वोरोन वा नुनपानीले उपचार गर्नु पर्दछ ।

## **केही प्रमुख किराहरू र यिनको रोकथाम :**

### **१. बोक्रा खाने लार्भे**

यो किरा मुख्य काण्डमा नै प्वाल पारी भित्र बसी बोक्रा खाएर बोटलाई नोक्सान पुयाउच्छ ।

**रोकथाम :** पेट्रोल वा मट्टीतेल वा विषादी चोपेर प्वाल भित्र राखी मैन अथवा गोवर मिसीएको माटोले प्वाल बन्द गरीदिने ।

### **२. गिर्खा बनाउने लार्भे**

साना भुसीला किराहरू बोक्रामा भित्र विकसित भई हागाको मुनाबाट प्वाल पार्दै तलतिर जान्छन् । आक्रमण भएको भाग गिर्खा जस्तो आकारमा परिणत हुन्छ ।

**रोकथाम :** गिर्खा भएको भाग काठेर वा खुर्केर फाल्ने । खुर्केको भागमा ब्रोडोपेष्ट लगाउने र इमिडा क्लोरोपिड २ एम एल प्रतिलिटरका दरले मिसाई छर्ने ।

## सन्दर्भ सामाग्रीहरू

थापा, शालीग्राम कुमार र बद्री विशाल कर्मचार्य (२०५०)। प्रशिक्षक म्यानुयल उष्ण फलफूल। कृषि विभाग, केन्द्रिय कृषि तालिम केन्द्र जनशक्ति विकास आयोजना, काठमाण्डौ।

हेल्पेटास- नेपाल(२०६५)। गैर काष्ठबन पैदावर प्रवर्धन, सहयोगी पुस्तीका। वीरेन्द्रनगर, सुर्खेत।

शाह, शिव नन्दन प्रसाद र विष्णु प्रसाद धीमिरे (२०७०)। उष्ण फलफूल खेति प्रविधि। कृषि विकास मन्त्रालय कृषि व्यवसाय प्रबर्धन तथा तथ्याङ्क महाशाखा सिहदरबार, काठमाण्डौ।

मानन्धर, ध्रुब नारायण (२०६८)। खेतीपाती भाग १ (फलफूल, तरकारी तथा मसलावाली)।



## तरार (Indian Plum)

*Ziziphus Jujube, Rhamnaceae*

सूर्यनाथ योगी

बरिष्ठ फलफूल विकास अधिकृत

### परिचय :

वयर एउटा कडा वोट हो । जसलाई विषम हावापानी र माटोका अवस्थाहरूमा पनि हुर्काउन सकिन्छ । यसको चिनीया नाउ तसाओ हो भने अमेरिकामा यसलाई जुजुब (Jujube) भनिन्छ ।

नेपालमा यसको खेती पुर्ण व्यवसायी रूपले नगरिएको भएता पनि भारत र चिनमा भने पुर्ण व्यवसायीय रूपले गर्ने गरिएको छ ।

### प्रयोग :

- नेपाल र भारतमा ताजाफल खाने चलन छ ।
- सुकाएर पुन ध्रयोग गर्न सकिन्छ अर्थात सुकाएर राखेको फललाई उसिनेर खान पनि सकिन्छ ।
- पातहरू पशुहरूलाई खुहाउन प्रयोग गरिन्छ ।
- काठबाट विभिन्न वस्तु बनाउन प्रयोग गरिन्छ ।

### उद्गम :

भारत, दक्षिण-पश्चिम चीन र मलेसिया सम्म फैलिएको क्षेत्र ।

## **वानस्पतिक विवरणः**

वयरका मुख्य दुई जातीहरूको खेती हुने गरेको छ ति हुन् ।

१. चाइनिज जुजुव (Ziziphus Jujuba)

२. इण्डीयन जुजुव (Ziziphus mauritiana)

चाइनिज वयर सानो सिधा र चिल्लापात भएको वोट हुन्छ ।

भारतिय वयर फिजिने खालको हुन्छ र हाँगाहरू करिब लहरा जस्तै हुन्छन् । वयरको वोट सामान्य तथा ८-१० मीटरसम्म अग्लो हुन्छ । फलको लम्बाई २-५ सेमी. सम्म हुन्छ र वोका पातलो र गाढा खैरो रंडको हुन्छ । गुदि सेतो र मिठो हुन्छ । फल दुई कोषिय कडा गोलो वा लामो खालको वीज हुन्छ ।

## **हावापानी :**

वयरको खेती गर्नको लागी वढी आद्र र तुषारो पर्ने ठाँउ बाहेक विभिन्न किसिमको हावापानीमा गर्न सकिने भएतापनि गरम र सुख्खा उष्ण मनसुनी हावापानी उपयुक्त मानिन्छ ।

## **माटो :**

जुनसुकै माटोमा पनि यसको खेतीगर्न सकिने भएता पनि, गहिरो, मलिलो, हलुका, क्षारिय बलौटे दोमट, पि.एच. सात भएको माटो उपयुक्त मानीन्छ ।

## **केही प्रचलित मुख्य जातहरू र यिनको जातिय विशेषता :**

१. वानारसी : यो नेपालको लोक प्रिय जात हो । यस फलको आकार लामो, टुप्पा हलुका तिखो, वोका नरम, गुदी रस युक्त, गुलियो र सुगन्धित मध्यक सिजनको जात हो ।
२. गोला : यो पनि नेपालमा मन पराइएको अगौटे जात हो । यो गोलो भण्डारण क्षमता कम भएको भएता पनि गुणस्तर अति राम्रो भएको जात हो ।
३. उम्रान : फल मध्यम ठुलो, टुप्पा गोलाकार र गुदि गुलीयो, भण्डारण क्षमता राम्रो भएको जात हो ।
४. चोचल : फल ठुलो, लामो चुच्चो भएको, गुलियोपना र रसिलो फल भएको जात हो ।

५. चोन्घाल : फलको आकार चुच्चो लामो हुन्छ र रसिलो गुलियो फल हुने गर्दछ ।
६. सनोर -२ : फलको आकार ओवलोड़, सुनौला रंड ढुलो साइज टुप्पा हलुका तिखो, सतह चम्किलो र चिल्लो गुदि गुलियो, मध्यम सिजनमा तयार हुने जात हो र यो करिब मार्च महिना तिर खान योग्य फल तयार हुन्छ ।

### **प्रसारण विधि :**

वयर लैंगिक र अलैंगित दुवै तरिकाले प्रसारण गर्न सकिन्छ ।

#### **१. लैंगिक (वीउबाट प्रसारण) विधि :**

सामान्यतया नेपालमा वीउबाट प्रजनन गर्ने बढी प्रचलन छ । विजु विरुवा माउ विरुवा सरह नहुन सक्दछ । त्यसैले यो तरिका सिफारिस गर्न त्यति उपयुक्त मानिन्दैन् । यस प्रविधिबाट प्रजनन गरिएको विरुवाको मुल जरा छिडै धेरै गहिराईमा पुग्ने हुदौं वीउबाट प्रसारण गर्दा सिधै विरुवा लगाउने ठाँउमा रोपी वीजु विरुवा तयार गर्न सकिन्छ । अन्यथा पोलीपटमा वीउ राखी वीरुवा उमारी लगाउन सकिन्छ ।

#### **२. अलैंगिक (वानस्पतिक) विधि :**

वानस्पतिक विधिबाट प्रसारण गर्दा जराको कठिङ्ग, ग्राफिटङ्ग, वडिङ्ग आदी विधिबाट प्रसारण गरिन्छ । चिनमा हवीप ग्राफिटङ्ग र जराको कठिङ्गहरू बढी प्रचलनमा छ भने भारतमा टङ्ग ग्राफिटङ्ग र सिल्ड वडिङ्गबाट प्रजनन तथा प्रसारण गर्ने प्रचलन छ । वयरको विरुवा रक्षात्तरण गर्नु उपयुक्त नहुने हुदा रक्षानीय ठाँउमा रोपेर वडिङ्ग गर्न सल्लाह दिइन्छ ।

### **टप वकिङ्गः**

- पुष महिनामा सतहबाट ६० से.मी. उचाईमा काण्डलाई सम्म पारेर काटिन्छ ।
- माघ महिनामा काटेको छेउ बाट पालुवा आउछ ।
- सबै भन्दा वलियो हाँगो राखेर वाकि हाँगा हटाउने ।
- छनौट हाँगा १ से.मी. गोलो भए पछी/मोटो भए पछि सिल्ड वडिङ्ग गर्ने ।
- आख्ला फकीना साथ जोड भन्दा माथीका हागा हटाउने
- वडिङ्ग गरेको करिब २० दिनमा आख्ला आउँछ ।

### **जग्गाको तयारी :**

जग्गा राम्रोसंग खनजोत गरि पाटा लगाइ सम्म पारि तयार गर्नु पर्दछ त्यस पछि

रोप्नु भन्दा १ महिना अधि ६ मीटरको फरकमा १ घन मीटर गहिरोमा खाल्डो खनी केही दिन त्यसमा राखि यदी सम्भव छ भने खाल्डोमा भारपात हाली आगो लगाइ माटोको निर्वलिकरण गर्न त्यसपछि २५ किलो प्राङ्गिक (कम्पोष्ट) मल वा राम्रो सँग तयार भएको गोठे मल राखी तलको माटो माथी र माथीको माटो तल राखी मल माटो राम्रोसँग मिसाई खाल्डो पुर्ने र विरुवा लगाउने ।

### लगाउने समय :

विरुवा असार महिनामा लगाउँदा उपयुक्त हुन्छ ।

दुरि : ६-७ मीटर फरकमा विरुवा लगाउने ।

मलखाद : फल्ने एउटा बोटको लागि सामान्यतया ५० किलो कम्पोष्ट, ५० ग्राम नाइट्रोजन, ३० ग्राम फसफोरोस र ५० ग्राम पोटास हरेक वर्ष असार महिनामा दिने ।

### सिचाई :

सिचाई नभएको ठाउमा पनि वयर खेती गरिने भएतापनि सिचाई सुविधा हुदा सफलता पुर्वक खेती गरि राम्रो उत्पादन लिन सकिन्छ । विरुवा रोपेपछि माटोको चिसान अनुसार आवश्यकता बमोजीम सिचाइ दिने । सामान्यतया नयाँ बगैचामा १०-१५ दिनको फरकमा दिनको १ पटक र पुरानो बगैचाको फल दिन सररु भएको अवस्थामा विशेष गरी फुलफुल्ने बेला र विकाश हुने वेला सिचाई दिन उपयुक्त मानिन्छ ।

### तालिम तथा काटछाट :

विरुवा लगाएको १ वर्ष पछी करिब ३ वर्ष सम्म जमीन देखि ७५ से.मी.को उचाई सम्म हागाहरू हटाई त्यसपछी चारैतिर फैलिएका ३-५ वटा सम्म हागा राखी बोटको काटछाट तथा तालिम दिने कार्य गर्नु पर्दछ ।

नयाँ निस्किएका मुनाहरूमा फल लाग्ने हुदा प्रसस्त मुना निस्किन दिने गरि बोट सुषस्त अवस्थामा रहेको वेला माघ-फाल्गुन महिनामा अधिल्लो वर्ष बढेका हाँगाहरू लगभक ३० प्रतिशत काटछाट गरि दिनु पर्दछ । यस बाहेक रोग किरा लागेमा, सुकेमा, एक आपसमा खप्टिएका हाँगाहरू काट छाट गरिनु पर्दछ ।

## **गोडमेल :**

वगैचामा भारपात देखिएपछि नियमित रूपमा भारपात निकालि गोडमेल गर्नु पर्दछ । मलखाद हाल्नेवेला एक पटक र असोज महिनामा अर्को पटक खनजोत तथा गोडमेल गर्नु राम्रो हुन्छ ।

## **अन्तरवाली :**

वगैचाको खाली ठाँउमा कोसेवाली तथा तरकारी खेती गर्न सकिन्छ ।

**फल लाग्ने :** वयरको विरुवा रोपेको/लगाएको तिन चार वर्ष देखि फल दिन सुरु हुन्छ ।

फुल फुले देखि फल परिपक्व हुन ४ देखि ५ महिना लाग्दछ । वैशाख-जेष्ठ देखि फुल फुलन सुरु हुन्छ भने असोज-कार्तिक तिर फल टिन सुरु हुन्छ र फागुण-चैत्र सम्ममा पुरा फल पाकिसक्दछ ।

## **उत्पादन :**

प्रतिवोट ७५-१०० किलो सामान्यतया उत्पादन भएता पनि ४०० किलो सम्म उत्पादन हुने गरेको छ ।

## **भण्डारण :**

फल लाई सुन्य डि. ग्री. सेलसियस तापमानमा ४५ दिन सम्म खुल्ला भाडोमा राख्न सकिन्छ ।

## **रोग, किरा तथा यिनको व्यवस्थापन :**

### **केही प्रमुख रोगहरू :**

१. सेतो धुलेढुसि : यो रोग दुसिबाट लाग्दछ सुरुमा पात भर्ने फलमा सेतो थोप्ला देखिने त्यसपछी खरानी जस्तो धुलोले पुरै पात र फल ढाक्दछ । यसले गर्दा पात भर्दछन् । फल नछिपियर नै भर्छन् ।

**रोकथाम तथा उपचार :** क्याराथेन २ एम.एल. प्रति लिटर पानीको दरले राख्नी छर्ने बाल्झीटक्स ५० नामक विषादी ३ ग्राम प्रति लिटरका दरले १०-१५ दिनको फरकमा २-३ पटक छर्ने ।

२. कालो धुले रोग : पातको तल्लो सतहमा कालो धुलोले पुरै ढाकदछ र रोग लागेको पातहरू भर्दछन् ।

रोकथाम तथा उपचार : वार्ड्झिटक्स - ५०, नामक विषदी २.५ ग्राम प्रति लिटर पानीका दरले मिसाई १०-१५ दिनको फरकमा २-३ पटक छर्ने ।

### केही मुख्य-मुख्य किराहरु :

क. फल कुहाउने औसा : यसले फल खान्छ फलको गुणस्तरमा कमि आउँछ र फल कुहिने हुन्छ ।

रोकथाम र उपचार : वगैचा सफा राख्ने मालाथीन नामक किटनाषक विषादी २ एमएल प्रति लिटर पानीका दरले मिसाई १०-१५ दिनको फरकमा २-३ पटक छर्ने ।

## सन्दर्भ सामाग्रीहरु

थापा, शालीग्राम कुमार र बद्री विशाल कर्मचार्य (२०५०) । प्रशिक्षक म्यानुयल उष्ण फलफूल । कृषि विभाग, केन्द्रिय कृषि तालिम केन्द्र जनशक्ति विकास आयोजना, काठमाण्डौ ।

हेल्पेटास- नेपाल (२०६५) । गैर काष्ठबन पैदावर प्रवर्धन, सहयोगी पुस्तीका । वीरेन्द्रनगर, सुर्खेत ।

शाह, शिव नन्दन प्रसाद र विष्णु प्रसाद घीमिरे (२०७०) । उष्ण फलफूल खेति प्रविधि । कृषि विकास मन्त्रालय कृषि व्यवसाय प्रबर्धन तथा तथ्याङ्ग महाशाखा सिहदरबार, काठमाण्डौ ।

मानन्धर, ध्रुब नारायण (२०६८) । खेतीपाती भाग १ (फलफूल, तरकारी तथा मसलावाली) ।



## सरिफा (Custard Apple)

(*Annona squamosa*, Annonaceae)

सूर्यनाथ योगी

बरिष्ठ फलफूल विकास अधिकृत

### सामान्य परिचय

सरिफालाई नेपाली र हिन्दीमा सिताफल पनि भनिन्छ । यसफललाई सुगर एप्पल भन्ने पनि प्रचलन छ ।

पाकेको फल अति मिठो र स्वादिष्ट हुन्छ । यसमा चीनीको मात्रा धेरै बढि हुन्छ ।  
उदगम स्थान - द्रूपिफल अमेरिका

### प्रयोग

- ताजा पाकेको फल खानको लागी प्रयोग गरिन्छ ।
- वीजबाट उपयोगी तेल र लेप (paint) तयार गर्न सकिन्छ ।

### वानस्पति विवरण (Botany)

- यसको उचाई ५-६ मीटर सम्म उचाई हुन्छ ।
- यो अर्ध पटभूँड विरुद्ध हो ।

- फुलहरू हरियो-पहेले रंडको करिब २.५ से.मी. लामा हुन्छन् ।
- फल गोलो, अण्डाकार वा शडकार ५-८ से.मी. व्यास भएको पहेलो-हरियो रंड भएको हुन्छन् ।
- गुदि सेतो दहि जस्तो र मिठो हुन्छ ।
- वीउ खैरो, कडा र करिब १ से.मी. लामो हुन्छ ।

## **हावापानी :**

सरिफा उष्ण तथा उपोष्ण हावापानीमा हुने फल हो र यसले गरम सुख्खा, मध्यम जाडो मन पराउछ तर तुषारो सहन सक्दैन् । यो समुन्द्र सतह देखि ८०० मीटर सम्मको उचाईको हावापानीमा राप्रो उत्पादन लिने सकिन्छ । ग्रिष्म महीनामा तापमान ४० डिग्री से. भन्दा बढी हुन गएमा र तातो हावा चलेमा र बढी वर्षा भएमा फुल झर्न थाल्दछन् । ८००-१२०० मी.मी. वार्षिक वर्षा उपयुक्त मानीन्छ ।

## **माटो :**

पानी नजम्ने, निकास भएको, सबै किसिमको माटोमा यसको खेतीगर्न सकिने भएता पनि बलौटे, दोमेट र पी.एच. ५.५ देखि ६.५ भएको माटो उपयुक्त मानीन्छ ।

## **केही प्रमुख जातहरू :**

### **१. लाल सरिफा :**

- रुख होचो (रुख धेरै अग्लो हुँदैन) हुन्छ ।
- पातहरूको नसा बैजनी रंडका हुन्छन् ।
- पाकेको फल हलुका रातो र बैजनी रडको र आर्कषक हुन्छ ।
- फलहरूमा धेरै (थुप्रै) वीउ भएको हुन्छ ।

### **२. म्याम्मोथ :**

- फल अण्डाकार तथा खण्डहरू धेरै चौडा र गोलाकार भएको ।
- फलेका वाहय बोका पहेलो हरियो रंडको हुन्छ ।
- प्रति बोट ७०-८० फलहरू हुन्छन् ।

### **३. वासीडगटन पी.आई.-१०७००५**

- फल गोलो र पहेलो-हरियो रङ्ग भएको ।

- नियमित फल दिने गर्दछ (Regural Bearing) ।
- एक बोटबाट सामान्यतया ६०-७० वटा फल दिने गर्दछ ।

## अन्य जात

- वालानगर
- ब्रिटीस गीनी सिलाफल
- लोकल सिलाफल

## प्रजनन/प्रसारण विधि :

सामान्यतया नेपालमा वीउबाट विरुवा तयार गरिने प्रचलन बढी भएता पनि अन्यदेशमा भने यस फलको प्रसारणका मुख्य विधि भने इनाचिङ्ग, भिनियर ग्राफिटङ्ग, सिल्ड वडिङ्ग र टिस्यूकल्वर बाट विरुवा तयार गरिन्छ ।

## बीउबाट प्रसारण विधि :

- वीउबाट विरुवा तयार गर्न राम्रो संग खनजोत गरेर व्याड तयार गरिन्छ ।
- राम्ररी पाकेको फलबाट वीउहरू फिकि पानीमा सफा गरी करिब १५ दिन घाममा सुकाउने ।
- वीउ राख्ने समय-वैशाख-जेष्ठ महिनामा मा पनि वीउ राख्न सकिने भएमा पनि भाद्र महिनामा वीउ राख्न उपयुक्त समय मानिन्छ ।
- वीउबाट वीउ १० से.मी. र लाइन बाट लाइन १५ से.मि.को फरकमा वीउ राख्ने ।
- वीउ एक महिनामा उप्रिन्छ ।
- विरुवाहरू ८-१० से.मी. अग्लो भए पछि २०x१२.५ से.मी. साईजको पोलीथिन थैलोमा सारिन्छ ।
- पोलिथिन व्यागमा अर्थात नर्सरिमा ६-७ महिना सम्म विरुवा हुर्काए पछी विरुवा विकी लायक तथा/रोप्न लायक हुन्छन् ।

## कलमी गर्ने विधि (वानस्पतीक विधि) :

विभिन्न तरकारिबाट कलर्मी गर्न सकिने भएता पनि शिल्ड बडिङ्ग वडि प्रचलनमा छ ।

- बडिङ्ग फाल्युन महिनामा गरिन्छ ।
- पुर्ण परिपक्क पातहरू भरेको आख्लाको छनोट गरिन्छ ।

- वडलाई रूटस्टकको डाठमा घुसारेर पक्का गरिन्छ ।
- दुई से.मी. चौडा पोलीथीन सिट्ले आख्ला थुसारे र राम्रो बाधिन्छ ।
- कोपिला फुकेर राम्रो बृद्धि मई सकेपछी मात्र वेरेको पोलिथिन सिट्लाई पुर्णरूपले हटाइन्छ ।

## रोपण :

**खाडल खन्ने र पुर्ने :** ४० घन से.मी. को खाडल खन्न (४०x४०x४० से.मी.) र खाडल खन्दा माथीको माटो सबभन्दा तल र तलको माटो सबभन्दा माथी राख्नु पर्दछ । खाडलमा २०-२५ किलो कम्पोष्ट मल राख्नु पर्दछ ।

**दुरि :** वोट बाट वोट र पक्किबाट पक्किको दुरि ५ मिटरमा रेखाङ्क गरि खाडल खन्ने र दुरी कायम गर्ने ।

**विरुवा सार्ने :** करिब १ वर्ष पुरानो विरुवा, खनीएको खाडल पुरी तयार गरिएको ठाँउमा लगाउने ।

**विरुवा रोप्ने समय :** सबभन्दा राम्रो समय मनसुन अर्थात आषाढ-श्रावण महिना हो ।

## मलखाद :

साधारण तथा सरिफा को बोटलाई मलखाद दिने चलन नेपालमा न्यून नै छ तर निम्नानुसार मलखाद दिँदौ राम्रो उत्पादन लिन सकिन्छ ।

बर्ष	गोवर/कम्पोष्ट	नाईट्रोजन	फरफोरस	पोटास
१ पहिलो वर्ष	१० किलो	१०० ग्रम	५०	-
२ दोस्रो वर्ष	२० किलो	२०० ग्रम	१००	-
३ तेस्रो वर्ष	३० किलो	३०० ग्रम	१५०	५०
४ चौथो वर्ष	४० किलो	४०० ग्रम	२००	१००
५ पाचाँ वर्ष	५० किलो	५०० ग्रम	२५०	२००

**नोट :** पहिलो वर्ष भन्नाले बिरुवा लगाएको पछिल्लो वर्ष हो ।

**मलदिने :** वर्षा सुरु हुनु भन्दा अघी वैशाख जेष्ठ महिनामा

**मलदिने तरिका :** बोटको वरिपरि उमेर अनुसार सामान्यतया ६ फिटको गोलाकार बनाई १ देखि १.५ फिट गहिरो गरि खनी मलखाद माटोमा मिसाई दिनुपर्दछ ।

## **सिचाई :**

सामान्य तया सरिफालाई त्यति सिचाईको आवश्यकता पर्दैन तर पनि माटोको अवस्थालाई देरि गर्नि महिनामा सिचाई गर्नाले विरुवा चाडै बढ्ने र राम्रो उत्पादन दिने हुन्छ । मलखाद दिएपछी सिचाई दिनु पर्दछ । फुलफुल्ने बेला, फल लाग्ने वेला, फल पाक्न सुरु हुने वेला/अवस्थामा सिचाई दिनु उपयुक्त हुन्छ ।

## **अन्तरवाली :**

वैगचा भित्र ४-५ वर्ष सम्म तरकारी तथा कोशेवाली लगाउन सकिन्छ ।

## **काटछाट :**

फल टिपीसकेपछी अर्थात मंसिर-पौष तिर कमजोर जोडिएमा, रोग-किरा लागेका हागाहरू काटेर हटाउनु पर्दछ ।

## **फलटिप्पे :**

विजु विरुवाले ४-५ वर्षमा र अन्य विधि अर्थात कमलीबाट लगाइएका विरुवा ३-४ वर्षवाट फल दिन थाल्दछ । विरुवा/वोट चैत्र-वैशाख देखि फुल फुल सुरु हुन्छ । फल तयार हुने अर्थात पाक्ने समय भाद्र-असोज तिर हो । फल हरियो बाट पहिले हुन थालेपछी टिप्प थाल्नु पर्दछ । फल टिपेको १ हप्ता भित्रमा खानको लागी उपयुक्त हुन्छ ।

## **उत्पादन :**

प्रतिबोट सामान्यतया १००-१५० वटा फल सजिलै लिन सकिन्छ । एउटा फल करिब १५०-२५० ग्रामको हुन्छ ।

## **बोटको आयु :**

उपयुक्त वातावरण भएमा २०-३० वर्ष सम्म विरुवा बाच्ने र फल पनि दिन सक्छ तर १२-१५ वर्ष पछी बोट केही कमजोर देखिन्छ र उत्पादन कम हुदै जान्छ ।

## **भण्डारण :**

सरिफा फल १५-२० डिसे. तापक्रम र ८५-९० प्रतिशत सापेक्षित आद्रतामा भएको स्थानमा भण्डारण गर्नु पर्दछ ।

## **मुख्य मुख्य केहि रोगहरू:**

- १) कोरे रोग (Anthracnose) कालो वा खैरो दागहरू पात, कोपिला र फुलहरूमा देखा पर्दछ ।
- रोक थाम : वेमिस्टीन २ ग्राम प्रति लिटर पानीका दरले मिसाई छर्ने ।
- २) जरा कुहिने रोग (Root rot disease): यो रोग दुसीबाट लागदछ यसले सबभन्दा पहिले जराहरूलाई आक्रमण गर्दछ, बोट ओइलाउडै जान्छ र बोट मर्न पनि सकदछ ।

## **केहि मुख्य-मुख्य किराहरू :**

१. मीलीवग (Mealy Bug) : यो किरा पात, डाढ, कोपिला र फुलमा लागदछ । यो किराले विरुवाबाट रस चुस्दछ र विरुवामा गुलीयो दिशा गर्दछ । जसमा दुसीकाको कालो पत्र जम्दछ । यसरी पात, जरा र कोपिलामा किरा लागेपछि विरुवा रोगी हुन्छ र फलको गुणस्तरमा पनि कमी आउँछ ।
- रोगथाम : रोगर २ एम.एल प्रतिलीटर पानीका दरले मिसाई १०-१२ दिनको फर कमा १-३ पटक छर्ने ।
२. फुल कुहाउने औसा (Fruit Fly) : वारूला जस्तो देखिने यो फिंगाको पोथीले फल पाक्नु भन्दा अघी फलका बोक्रा छेडेर फुल पार्दछ र फुलबाट औसा निस्केर पल खान सुरु गर्दछ, फल खान अनुउपयुक्त हुन्छन् ।

## **रोकथाम :**

- फेरोमेन ट्रापको प्रयोग गर्ने ।
- मालाथीयन २ एम.एम. प्रतिलिटर पानीमा १ प्रतिशत चिनिमा मिसाई बनाएको झोल छर्ने ।

## सन्दर्भ सामाग्रीहरू

थापा, शालीग्राम कुमार र बद्री विशाल कर्मचार्य (२०५०)। प्रशिक्षक म्यानुयल उष्ण फलफूल। कृषि विभाग, केन्द्रिय कृषि तालिम केन्द्र जनशक्ति विकास आयोजना, काठमाण्डौ।

हेल्पेटास- नेपाल (२०६५)। गैर काष्ठबन पैदावर प्रवर्धन, सहयोगी पुस्तीका। वीरेन्द्रनगर, सुर्खेत।

शाह, शिव नन्दन प्रसाद र विष्णु प्रसाद धीमिरे (२०७०)। उष्ण फलफूल खेति प्रविधि। कृषि विकास मन्त्रालय कृषि व्यवसाय प्रबध्नन तथा तथ्याङ्क महाशाखा सिहदरबार, काठमाण्डौ।

मानन्धर, ध्रुब नारायण (२०६८)। खेतीपाती भाग १ (फलफूल, तरकारी तथा मसलावाली)।

# उष्ण प्रदेशीय फलफूलमा लाग्ने प्रमुख रोगहरू र तीनको व्यवस्थापन

केशवराज काफ्ले  
वरिष्ठ बाली संरक्षण अधिकृत

## रोग

### परिभाषा

बाली विरुद्धामा रोग भन्नाले कुनै पनि प्राथमिक कारणले गर्दा बाली विरुद्धामा कृयाकलापमा हुने गडबडी बा असामान्य स्थिती लाई जनाउँछ, बाली विरुद्धामा हुने सामान्य प्रकृयाहरू जस्तै कोष विभाजन, कोषिका पृथक हुनु, माटो बाट खनिज तत्व वा पानी लिनु, प्रकाश संश्लेषण गर्नु, वास्पीकरण, स्वास प्रस्वास कृया, प्रजनन् र संश्लेषण बाट तयार भएको खाद्य तत्व प्रयोगमा ल्याउनु आदिमा कुनै पनि बाधा अड्चन आई असामान्य परिस्थिती सृजना भई हानिकारक परिवर्तन हुनु लाई रोग भनिन्छ ।

### रोग व्यवस्थापनका अवस्थाहरू

- विरुद्ध वा वीउ लगाउनु अगाडी
- विरुद्ध वा वीउ लगाउने वेला
- विरुद्ध वा वीउ लगाइ सकेपछि

### व्यवस्थापनका सिद्धान्तहरू

- रोग आउन नदिने (वीउ उपचार, सरसफाइ, तथा क्वारोन्टाइन आदी)
- रोगलाइ वढ्ने उपयूक्त वातावरण नवनाउने
- रोग देखा परि सकेपछि व्यवस्थापन गर्ने
  - ✓ खेती प्रविधि
  - ✓ जैविक विधि
  - ✓ भौतीक विधि
  - ✓ रसायनिक विधि

## **फलफूलमा देखा पर्ने मुख्य मुख्य रोगहरू**

१. फेद र जरा कुहिने (Foot and root Rot)
२. खराने रोग (Powdery Mildew)
३. कालो ढुसी: (Black mold)
४. क्राउन गल (Crown gall)
५. दादे रोग

### **१ फेद र जरा कुहिने रोग**

यो रोग माटोवाट सर्ने एक प्रकारको ढुसी जन्य रोग हो । चिम्टाईलो माटो भई बर्षातमा पानी जम्ने र खनजोत गर्दा चोटपटक लागेमा यो रोगको सक्रमण बढेर जान्छ । यसलाई Damping Off, Collar Rot, Root Rot, Brown Rot, Gummosis आदी नामवाट पनि चिनिन्छ

#### **रोगको लक्षण:**

- यस रोगको आक्रमण भएमा फेदको बोक्रावाट रस निस्किने र बोक्राको रंग खैरो भएर कुहिने क्रिया बढ्दै जान्छ ।
- बिरुवाको जरा खनेर हेर्दा जराहरूलाई बिस्तारै तान्दा जराको बोक्रा पनि सजिलै संग उपकेर आउने हुन्छ ।
- बिरुवा पहेलो हुने र ओइलिने एवं मर्ने गर्छ ।

#### **व्यवस्थापन विधि:**

- रोगी बिरुवाको प्रभावित भागलाई चक्कुले खुर्कर बोर्डपेष्ट (नीलोतुथो १०० ग्राम, चून १५० ग्राम, पानी १ लि. र आलसको तेल २० एम.एल) लगाउने ।
- बोर्ड मिश्रण १% वा (५:५:५०) ले बिरुवाको फेद वरिपरि जमीन भिजाउने गरी प्रयोग गर्ने ।
- बर्षा महिनामा पानी जम्न नदिई निकासको व्यबस्था गर्ने ।

### **२. खराने रोग**

- यो ढुसीबाट लाग्ने रोग हो । जेष्ठ-आश्विन महिनामा पानी परी हुस्सु लागी तापमान र आर्द्रता बढी हुने क्षेत्रमा यो रोग देखा पर्दछ ।

#### **रोगको लक्षण:**

- नयाँ पालुवामा खरानी जमे जस्तो देखिने ।
- सम्पूर्ण कलिला पात, डाँठ पछि गएर पुरानो पात र फल समेत ढुसीले ढाकिन्छ र भर्ने गर्दछ ।
- प्राभावित भाग कालो भई मर्न थाल्छ

### **रोकथाम/व्यवस्थापन**

- यो रोग बर्षे पिच्छे देखिन्छ भने बर्षा सुरु हुनुभन्दा पहिला नै बिषादी छर्नु राम्रो हुन्छ ।
  1. हिउदमा कांटछांट गर्दा रोग लागेका हाँगाहरू हटाएर जलाईदिने ।
  2. नर्सरीका विरुवामा पालुवा आउने समयमा रोगको लक्षण देखा पर्ने भएकोले २ ग्राम केरेथान वा वेभिष्टिन प्रतिलिटर पानीमा मिसाएर १० दिनको फरकमा छर्ने ।
  3. फूल फुलेपछि रोगको लक्षण देखापरेमा तत्कालै लाइम सल्फर २-३ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्कन्तु पर्छ भने फूलका पत्रहरू भरिसकेपछि लक्षण देखिएमा प्रतिलिटर पानीमा २ ग्राम वेभिष्टिन मिसाएर १५-२० दिनको फरकमा छर्ने ।

### **३. कालो ढुसीः**

**प्रायः** लाही, कत्ले आदि कीराको आक्रमणले गर्दा हुने गर्दछ ।

#### **रोगको लक्षणहरू :**

- फल, पात र डाँठ सबै कालो हुन्छ । आक्रमण बढी छ भने रुखै कालो देखिन्छ ।
- मनसून पूर्ब जेष्ठतिर आक्रमण भई यसको एकदम बढने समय श्रावण देखि भाद्रमा हुन्छ ।
- बगैचा वा नर्सरीमा विरुवा बाकलो भएर हावा नछिर्ने वा घाम नलाग्ने र लाही, कत्ले आदी कीराहरू लागेमा यो रोग धेरै मात्रामा देखिन्छ ।

#### **व्यवस्थापन विधि:**

- ईण्डोफिल एम-४५ , १.५-२.५ ग्राम/लि. पानीमा मिसाइ भोल बनाई छर्ने ।
- चुसाहा कीराहरूको नियन्त्रण विधि अपनाउने ।

#### **४. Canker च्याङ्कर रोगः**

- यो व्याकटेरियावाट लाग्ने प्रमुख रोग हो । यो रोगको जिवाणु बर्षा शुरू भए पछि पानी थोपा संग संगै सर्दछ । हांगा, पात र फलहरूमा असर गर्दछ ।

### **रोगको लक्षणहरू :**

- बर्षातको पानीवाट यो रोग वेटवाट बोटमा सर्दछ ।
- शुरूमा पहेलो दागवाट शुरू भई दागहरू बडने क्रममा खैरो, सेतो भई दागहरू अग्लो, ढुलो हुंदै गई पातको ढुबै तर्फ देखिन्छ ।
- यी दागहरू पछि गएर खस्तो भई फलको अकार प्रकार नै विगारी फलको गुणस्तर नै घटाई दिन्छ ।

### **व्यवस्थान विधि:**

- यसलाई नियन्त्रण गर्न Streptocyclin २५ ग्राम र २५ ग्राम Copper Sulphate ५०० लिटर पानीमा मिसाई निम्नानुसार प्रयोग गरेमा नियन्त्रण गर्न सकिन्छ ।
- पहिलो पटक - अशोजमा
- दोस्रो पटक - मंसिरमा र
- तेस्रो पटक - माघमा

उष्ण प्रदेशिय फलफूलहरू मध्ये केरा खेती वढि व्यवसायीक रूपमा खेती हुदै आएकोले त्यसमा देखा पर्ने प्रमुख रोगहरू यस प्रकार छन् ।

### **केराका मुख्य मुख्य रोगहरू तथा तिनको व्यवस्थापन**

- 1) केराको वोट ओइलाउने (Panama wilt) केरामा लाग्ने यो एउटा मुख्य रोग हो । यो पनि एक प्रकारको ढुसी (Fusarium oxysporum f. cubense) वाट उत्पन्न हुन्छ । यो रोग लागेमा शुरूमा पुराना पातको फेदनिर पहेलो थोपा वा धर्साहरू देखापर्दछन् । पछि किनारा तर्फवाट सुकदछन् र पात भेट्नोनिर भाँचिएर भुण्डिन्छ । विचको नयां पात भने हरियो नै रहन्छ । वोट पुङ्को भई खुचमुचिएको हुन्छ । रोगको प्रकोप ज्यादै भएमा फेदवाट लम्वाईपट्टि फाट्दछ ।

### **व्यवस्थापन :**

- रोग लागेको वोट वा विरुवा उखेल्न र अनिवार्य रूपमा हटाउने ।
- रोग लागेको क्षेत्रमा कम्तिमा ३ वर्षसम्म केरा नलगाउने ।

- नयां विरुद्धा सार्नको लागि रोग नलागेको क्षेत्रवाट ल्याउने ।
- रोगनाशक विषादी बेमिस्टिन एक लिटर पानीमा १-२ ग्राम मिसाएर छर्ने

### २) केराको कोत्रेरोग (Anthracnose)

- यो रोग एक प्रकारको दुसी (Cercospora musae) वाट हुन्छ ।
- यसलाई केरा लाग्ने घरीको मुख्य डांठको सङ्ग्ने रोग पनि भनिन्छ ।
- घरीको मुख्य डांठको सङ्ग्ने रोग भर्खरको घरीमा शुरू हुन्छ ।
- फल लाग्ने मुख्य डांठ मोरिएको हुन्छ ।
- उक्त भागको केन्द्र विन्दुमा गाढा खैरो दाग देखा पर्दछ
- त्यसपछि कालो हुदै र सुक्दै तलतिर फलमा सर्दछ । प्रभावित भाहरू चाउरिन्छ र सुकेर जान्छ ।

### व्यवस्थापन :

- फल लाग्ने काम पुरा भईसकेपछि केराको घरीमा १ प्रतिशतको वोर्डेक्स मिश्रण छर्रेर यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । अर्को पटक १५ दिन देखि १ महिनापछि फेरि छर्ने ।

### ३) केराको टुप्पोमा भुप्पा हुने रोग (Bunchy top)

- यो रोग एक प्रकारको भाइरसवाट हुन्छ, यो रोग केरामा लाग्ने लाही (Pentalonnia nigrornerosa) किराले सार्ने काम गर्दछ । रोगवाट अति नै ग्रसित भएको विरुद्धाको पातहरू पहेलिन्छ र वोटको वृद्धि रोकिन्छ । यो रोग तापकम कम भएको समयमा वढी देखा पर्छ । तापकम वढ्दै गएपछि विस्तारै वोट हरियै हुदै जान्छ ।

### व्यवस्थापन :

- खेतवारी सफा र स्वच्छता कायम राख्ने ।
- लाही किरा देखा परेमा लाही किराको नियन्त्रण गर्नुपर्छ ।
- रोग लागेको क्षेत्रवाट विरुद्धा ल्याउनु हुदैन ।
- दुशीनासक विषादी जस्तै डाइथेन एम-४५ धुलो ३ ग्राम/लिटर पानीमा मिसाएर छर्नुपर्छ

## बाली विरुद्धामा रोगको कारणले देखिने लक्षणहरू :-

- |                             |                      |
|-----------------------------|----------------------|
| १ पात पहेलिनु               | २ थोप्लाहरू देखिनु   |
| ३ क्याडकर                   | ४ पात भर्नु          |
| ५ पात खस्सो हुनु            | ६ खाल्डो पर्नु       |
| ७ पात कुचो जस्तो हुनु       | ८ नसा पहेलिनु        |
| ९ सुक्नु या मर्नु           | १० टुप्पो बाट सुक्नु |
| ११ फूलका अंग पात जस्तो हुनु | १२ वेर्ना मर्नु      |
| १३ डडेको जस्तो हुनु         | १४ गिर्खा पर्नु      |
| १५ पातमा प्वाल पर्नु        | १६ कुहिनु            |
| १७ गुंद निस्कनु             | १८ पात घुम्रिनु      |
| १९ लाम्चो दाग बस्नु         | २० ऐजेरू             |

माथि उल्लेखित लक्षणहरूको आधारमा रोगलाई धेरै किसिमले वर्गीकरण गर्न सकिन्छ । जस्तै

### क) रोग लागेको अंगको आधारमा

- जरामा लाग्ने रोगहरू जस्तै,- मुसुरोको ओइलाउने रोग ।
- डाँठमा लाग्ने रोगहरू जस्तै,- सुन्तलाको गुमोसिस ।
- पातमा लाग्ने रोगहरू जस्तै- धानको डुवा रोग ।
- फलमा लाग्ने रोगहरू जस्तै- सुन्तलाको क्याङ्कर रोग ।

### ख) रोग जन्य जिवाणु र तत्वको आधारमा

#### १. संक्रामक रोगहरू : (जैविक कारणले हुने रोगहरू)

- दुसीबाट हुने रोगहरू
- व्याकटेरिया वाट हुने रोगहरू
- भाइरस बाट हुने रोगहरू
- निमाटोडबाट हुने रोगहरू
- माइकोप्लाजमा बाट हुने रोगहरू

#### २) निर्जिव कारणबाट हुने रोगहरू (अजैविक कारण)

- अत्यधिक तातो वा चिसो बाट हुने रोगहरू
- अनुपयुक्त अक्सीजन, वातावरण बाट हुने रोगहरू

- कुपोषण र न्यून पोषणबाट हुने रोगहरू
- टक्सीन (विषादी) बाट हुने रोगहरू
- हावाको प्रदुषण बाट हुने रोगहरू

बाली विरुद्धामा रोगहरू शुरू हुनको लागी निम्न अवस्था हुनु पर्दछ । जस्तै :-

#### (१) इनोकुलेसन (Inoculation)

विरुद्ध र रोग जन्य जिवाणुको सम्पर्क हुने प्रकृयालाई इनोकुलेसन भनिन्छ । विरुद्धाको जुन अंगमा सम्पर्क हुन्छ त्यसलाई आक्रमण स्थल (Infection spot) भनिन्छ । विरुद्धाको सम्भाव्य आक्रमण स्थलहरू हुन : स्टोमाटा, टेन्टेकल, चिरा परेको ठाँउ, चोटपटक लागेको ठाँउ आदि ।

#### (२) प्रवेश (Penetration)

कुनै पनि होष्ट विरुद्ध भित्र जिवाणु प्रवेश गर्ने प्रकृयालाई प्रवेश भनिन्छ । यो दुइ किसिमको हुन सक्छ । जस्तै Active penetration / Passive penetration.

#### (३) आक्रमण (Infection)

जिवाणुले ज्यकत मा आक्रमण गर्दैमा रोग बृद्धि हुन्छ भन्न सकिदैन जब जिवाणुले आक्रमण स्थलमा असर पुऱ्याउँदछ तब रोगको सुरुवात हुन्छ । यसरी जिवाणुले ज्यकत विरुद्धामा खाना लिई बृद्धि भएपछि असर देखा पर्दछ ।

#### (४) कोलनाइजेसन (Colonization)

रोग जन्य जीवाणु ज्यकत विरुद्धामा फैलिने प्रकृयालाई Colonization भनिन्छ ।

#### (५) इन्कुबेशन अवधि (Incubation period)

रोग जन्य जिवाणु विरुद्धामा प्रवेश गरी सके पछि लक्षण देखा पर्ने विचको समयलाई Incubation period भनिन्छ । बाली विरुद्धामा जिवाणु किसिम र विरुद्धाको किसिममा यो समय निर्भर गर्दछ ।

#### (६) विस्तार (Dissemination)

कुनै पनि जिवाणुले माथीका ५ अवस्था पार गरेपछि रोगको संक्रमण बढौ जान्छ र रोग एक ठाउँबाट अर्को ठाउँ एक भाग बाट अर्को भाग, एक वोट बाट अर्को

वोट, एउटा क्षेत्र वाट अर्को क्षेत्र गर्दै फैलिदै जाने हन्छ । यसरी फैलनको लागी निम्न माध्यमहरूले प्रभावकारी भूमिका खेल्दछन् । जस्तै हावापानी, माटो, जिवजन्तु, मानिस, कीरा, चरा, मुसा आदि ।

यसरी फैलिएका जिवाणुहरू एक पुस्तावाट अर्को पुस्तामा फैलिनको लागी जिवाणुहरूले विभिन्न प्रतिकूल परिस्थितीमा पनि बाच्ने अवस्था सृजना गर्न सक्दछन् । जिवाणुहरू ज्यकत भए पनि नभए पनि वातावरण अनुकूल भए पनि प्रतिकूल भए पनि आफुमा विभिन्न संरचना तयार गरी वैकल्पीक विरुवामा वाँच्दछन् र पछि संक्रामक भई निस्कन्छन् । वाली विरुवामा रोग संक्रमण हुन को लागी मुख्य ३ वटा कुराहरूको जरूरी हुन्छ ।

- १) जिवाणु (Virulent Pathogen)
- २) वाली विरुवामा (Susceptible host)
- ३) उपयुक्त वातावरण (Favorable environment)

बाली विरुवामा रोगको संक्रमण हुन तिनै वटा कुराहरू जरूरी हुन्छ । अन्यथा रोग लाग्दैन ।

### **बाली रोग व्यवस्थापनका सिद्धान्तहरू :-**

**व्यवस्थापन :-** व्यवस्थापन भन्नाले बाली विरुवामा जिवाणु प्रवेश हुन नदिनको लागी गरिने सम्पूर्ण प्रयासहरू हुन जस्तै रोग अवरोधक जात लगाउनु रोगको लागी प्रतिकूल वातावरण सृजना गर्नु आदि ।

**नियन्त्रण :-** नियन्त्रण भन्नाले कुनै पनि समस्याको स्थायी समाधानलाई जनाउँछ । यसमा रोग जन्य जिवाणुको नियन्त्रण भन्ने बुझिन्छ । बाली विरुवामा रोगको परिस्थिती हाम्रो नियन्त्रणमा हुँदैन त्यसलाई अधिनमा लिन पनि सकिदैन त्यसैले बाली विरुवामा रोगको नियन्त्रण भन्दा व्यवस्थापन भन्नु उचित देखिन्छ ।

### **रोग व्यवस्थापनका लक्षणहरू :-**

कुनै पनि बाली विरुवामा रोग जन्य जिवाणु र वातावरण को अन्तर प्रकृया बाट नै रोग लाग्दछ । त्यसैले रोग व्यवस्थापनमा माथी उल्लेखित अवस्थालाई अलग अलग वा संयुक्त रूपमा लक्ष्य गरी व्यवस्थापन कार्यान्वयन गर्न सकिन्छ । जस्तै :

१) रोग जन्य जिवाणु माथि गरिने व्यवस्थापन :-

- प्रारम्भिक Innoculation घटाउने ।
- Secondary infection घटाउने ।
- जिवाणु वाच्ने दर घटाउने ।
- जिवाणुको आक्रमण क्षमता घटाउने ।

२) विरुवामा लक्ष्य गरी गरीने व्यवस्थापन :-

- राम्रो मलजल गरी विरुवा हुर्काउने र विरुवाको अवरोध क्षमता बढाउने ।
- रोग जन्य जिवाणु बाट संरक्षण गर्ने ।

३) वातावरणमाथि लक्ष्य राखी गरीने व्यवस्थापन :-

निम्न वातावरणमा जिवाणु वा रोग बृद्धिको निस्ती प्रतिकूल हुने गरी परिवर्तन गर्ने ।

(क) तापऋम (ख) आद्रता (ग) प्रकाश

**बाली रोग व्यवस्थापनका सामान्य सिद्धान्तहरू :-**

- |                               |                                |
|-------------------------------|--------------------------------|
| १) वहिस्कार गर्नु (Exclusion) | २) पन्छाउनु (Avoidance)        |
| ३) संरक्षण गर्नु (protection) | ४) उन्मूलन गर्नु (Eradication) |
| ५) खोप लगाउनु (Immunization)  |                                |

### १) वहिस्कार गर्नु (Exclusion)

यस प्रविधिमा रोग नभएको ठाउँमा रोग भित्रिन दिईदैन । यसमा क्वारेनटाइन र विउ प्रमाणित पर्दछन् ।

### २) पन्छाउनु (Avoidance)

यस प्रविधिमा Host Plant or Virulent Pathogen को पारस्पर सम्पर्क लाई विच्छेद गराइन्छ । जस्तै भौगोलिक क्षेत्रको छनौट, समयको छनौट, जातको छनौट, रोप्ने दुरीमा फरक, सिंचाई, मिश्रित वा छेकवार बाली लगाउनु र फललाई ढाकछोप गर्नु आदि पर्दछन् ।

### ३) बाली संरक्षण (protection)

यस प्रविधिमा विरुवा र जिवाणुको विचमा छेकवार लगाईन्छ । जस्तै रसायनिक उपचार, Vector को नियन्त्रण वातावरणको परिवर्तन आदि ।

#### ४) उन्मूलन गर्नु (Eradication)

यस प्रविधिमा जिवाणुलाई निर्मूल पार्नु, बढन नदिनु आदि पर्दछन् ।

- रोगी विरुवा वा भाग हटाउनु वा नष्ट गर्नु ।
- Alternate host नष्ट गर्नु ।
- सरसफाई र रसायनिक तत्वबाट माटो उपचार गर्नु ।
- घुम्ती बाली अपनाउनु वा Obligate Parasite लाई नष्ट गर्नु ।
- जैविक नियन्त्रण ।

#### ५) खोप लगाउनु :-

यस प्रविधिमा विरुवाको भौतिक वा प्राङ्गारीक गुणमा फरक पारी विरुवाले आक्रमण को विरोध गर्ने, रोग बृद्धि घटाउने आदि गर्न सकिन्छ । जस्तै : रोग अवरोधक जातको प्रयोग ।

# बोर्डो मिश्रण, पेन्ट र पेष्ट (लेप) वनाउने तरिका

परिचय :-

बोर्डो मिश्रण, पेन्ट तथा पेष्ट आदि सबै वाली संरक्षण को लागि प्रयोग गरिएका रसायनहरू मध्ये तांवोमा आधारित (Copper fungicide) पहिलो दुसिनाशक हो र अहिलेसम्म विस्तृत रूपमा प्रयोग गरिए छ । यो बोर्डोमिश्रण लाई सन् १८०७ मा प्रि-भोष्ट नामक एक जना कृषि बैज्ञानिकले पहिलो पटक गन्हाउने कालो पोके नियन्त्रण गर्न गुह्ङको वीउ उपचार गर्दा उक्त रोग नियन्त्रण भएकोले निलोतुथो (Copper sulphate) लाई दुसिजन्य जिवाणुहरू लाई नष्ट पार्न सक्ने रहेछ भनि यसलाई दुस्रीनाशक रसायनको रूपमा पहिचान गरेका थिए ।



१) बोर्डो मिश्रण :-

यो निलोतुथो (Copper sulphate), चुना (Quick lime), पानी (Water) को रसायनिक प्रतिक्रियावाट तयार गरिन्छ । यसरी तयार गरिएको कपरहाईझोअक्साईड Cu(OH)2 विषादीको रूपमा तयारी गर्नमा संलग्न तथा जुटाउनु पर्ने रासायनिक तथा अन्य सामग्रीहरू निम्न अनुसार छन् ।

आबश्यक सामग्रीहरू:- निलोतुथो, चुना, पानी, ल्यास्टीकको बाल्टी, फलाम तथा ल्वटिङ्गपेपर आदि ।

विशेषताहरू : यसले धातुलाई खियाउने गर्छ र धेरैजसो अरू विषादीहरूसँग मिसाउन सकिदैन ।

प्रयोगहरू : यो धेरै थरिका रोग विरुद्ध प्रयोग गरिने दुसीनाशक हो । यसलाई तयार गरेको लगतै प्रयोग गरेको खण्डमा राम्ररी टांसिने हुंदा पात र डांठलाई रोगवाट बचाएर राख्दछ । रोगको अनुपस्थितिमा पनि वोर्डोमिश्रण अंगुर र आलुको लागि फाइदाजनक पाईएको छ । यो धेरै किसिमका रोगले गर्दा हुने, पात डुङ्गावा र फल झर्ने अथवा सङ्गने रोगहरू विरुद्ध प्रभावकारी हुन्छ ।



## **भुल्न नहुने कुराहरू:-**

- (क) खास गरेर बादल लागेको मौसममा जुन बेलामा स्टोमाटा खुल्लै रहन्छ र धुलनशील तामायुक्त नूनहरू विरुवा भित्र प्रवेश गर्ने सम्भावना हुन्छ ।
- (ख) स्तनधारी प्राणीहरूको लागि कम विषालु छ ।
- (ग) टिप्पु अगाडि पर्खनु पर्ने समय दुई हप्ता हुनु पर्दछ ।

**सबिन्यास:-** वोर्डमिश्रणको लागि साधारण सूत्र ५:५:५० अथवा ४:४:५०, यो भन्नुको अर्थ हो ५ पौण्ड निलोतुथो र ५ पौण्ड चुना र ५० ग्यालन पानी अथवा दुवै ४।४ पौण्ड र पानी ५० ग्यालन हो ।

आजभोली यीनै मेट्रिक प्रणाली धेरै बिकसित भै सकेको हुनाले यीनै तौल परिमाणको अनुसरण गर्नपर्छ भन्ने छैन साधारणतया के.जी वा ग्राम तथा लीटर भनेर प्रयोग गर्न सकिन्छ ।

## **बोर्डो मिश्रण तयार गर्ने तरिका :**

- ५:५:५० अथवा १ प्रतिशतको बोर्डोमिश्रण १० लिटर बनाउन निम्न अनुसार उपायहरू गर्न सकिन्छ ।
- (क) १०० ग्राम निलोतुथो लाई मसिनो पारेर धुलो वनाउने र काठ, माटो वा प्लाष्टिकको भांडोमा राखिएको ५ लिटर पानीमा घोल्नुहोस् ।
- (ख) १०० ग्राम चुना र केही भात्रामा पानीले भिजेको, अर्को काठ वा माटो वा प्लाष्टिकको भांडोमा राखिएको ५ लिटर पानीमा मिसाउनु होस् ।
- (ग) अब दुवै घोललाई तेश्रो माटो, पित्तल अथवा प्लाष्टिकको भांडोमा पानीले नभिजेको चूनाको ठूला कणहरू र अरू अशुद्ध पदार्थहरू छान्नेमा (जाली) अडिने गरि छान्ने बाट खन्याउनु होस् ।
- (घ) अब यो मिश्रणमा स्वतन्त्रतामा छ कि भनेर जानको लागि चक्कुको धार अथवा चम्केको फलामको कांटी यसमा डुबाउनु होस् । यदि यो मिश्रणमा अत्यधिक तामा छ भने खैरो तह चक्कु अथवा कांटीको सतहमा देखिन्छ । यो बालीहरूको लागि विकार युक्त हुन्छ । यस्तो अवस्थामा उक्त मिश्रणलाई निरपेक्ष र मध्यस्थ

अवस्थामा त्याउन अलिअलि चूना मिसाउदै जांच्दै जानु होस् । डुबाएको चक्कु वा कांटी जस्ताको तस्तै देखिएमा मिश्रण ठीक छ भनेर बुझनु होस् । यस समयमा बोर्डमिश्रणको फोलको रङ्ग तथा रूप हेर्दा आकाशे रङ्गको देखिन्छ ।

### **भुल्न नहने कुराहरु:-**

- (क) वोर्डमिश्रण संधै ताजा बनाउनु पर्छ याने बनाएको २४ घण्टा भित्र छर्नु तथा स्पे गरी दिनु पर्दछ ।
- (ख) चूनाको कारणले गर्दा वोर्डमिश्रण संधै बढी आयतन छर्ने खालका यन्त्रहरूवाट छर्नु पर्दछ ।
- (ग) यो मिश्रण प्रयोग गर्दा बेला बेलामा चलाई रहनु आवश्यक हुन्छ अन्यथा चुनाको अंस थीग्रन सकदछ ।

### **२) बोर्डो पेष्ट (लेप):-**

प्रमुखतया यो लेप (पेष्ट) बोट बिरुवाको घाउचोट लागेको भागलाई बचाउन प्रयोग गरिन्छ । यो तयार गर्न १०० ग्राम निलोतुथो र १०० ग्राम चूना एक लिटर पानीमा मिलाइन्छ । यसरी बनाईएको मिश्रण १० प्रतिशतको बोर्डो लेप हो भनेर बुझनु पर्दछ ।

यो बोर्डोलेप बनाउने तरिका बोर्डो मिश्रण बनाउने तरिकामा उल्लेख गरे जस्तै हो , तर बोर्डो पेन्टमा भने टांसिने वस्तु तोरी तेल वा आलस को तेलमा मिसाइ बनाईन्छ यसमा पानीको दरकार पर्दैन । खाने तेल प्रयोग गर्नु भन्दा आलसको तेल प्रयोग गर्नु राम्रो हुन्छ किनभने यो सस्तो पनि छ र बढी चिक्कने स्वभावको हुन्छ । पेन्ट बनाउंदा बढी चिचिपाहट तेलनै बेस हुन्छ ।

### **३) बोर्डो पेन्ट बनाउने तरिका :-**

निलो तुथो १ भाग, चूना २ भाग र आलसको तेल ३ भाग हुनुपर्छ । यसमा निलोतुथो (१८%) र चूना शुद्ध हुनु पर्छ । सर्वप्रथम निलोतुथो लाई पिनेर मसिनो बनाउनु होस् , माटोको हाँडीमा विस्तारै भुट्नुहोस्, भुट्दै जादां लावा हल्का रातो रंगमा परिवर्तन भएपछि उत्तार्नुहोस् । फेरी पिनेर मसिनो धुलो बनाउनुहोस् । अब ३०० ग्राम आलसको तेलमा १०० ग्राम तयारी निलोतुथो र २०० ग्राम चूनालाई विस्तारै विस्तारै थोरै थोरै गरि मिसाउदै चलाउंदै जांदा बोर्डोपेन्ट तयार हुन्छ ।

# उष्ण प्रदेशिय फलफूलमा लाग्ने प्रमुख कीराहरू र तिनको व्यबस्थापन

विनोद कुँवर  
बाली संरक्षण अधिकृत

## आँपको फड्के किरा (Mango Hopper)

### पहिचान

वयस्क फड्के कीराको शरीरको अगाडीको भाग चौडा र पछाडिको भाग अलिक तिखारिएको हुन्छ । शरिरको रङ्ग हल्का हरियोमा खेरो मिसिएको र ठाँउ ठाँउमा पँहेलो र काला चिन्हहरू हुन्छन् ।

### क्षतिको प्रकार

यो कीराको माउ र बच्चाले कलिलो मुजुरा र फूलबाट रस चुस्दछन फलस्वरूप फल र कोपिलाहरू ओइलाएर झर्दछन् । किराको सरिरबाट एक प्रकारको गुलीयो पदार्थ निस्कन्छ जसको कारण मौरी तथा झिँगा भुमिन्छन साथै ढुसीको विकास भइ पात, डाँठ र हाँगाहरू काला देखिन्छन् ।

### रोकथाम

- फेन्भेलरेट २०% इ.सी. २ मी.ली. वा मेटासिस्टक्स २५% इ.सी. वा डेल्टामेथिन २८% इ.सी. वा डाइमेथोयट ३०% इ.सी. १ मी.ली. प्रति लिटर पानीमा मिसाइ फूल फूल्नु भन्दा अगाडि र फूल झर्न शुरू हुँदा १-१ पटक छर्ने ।

## आँपको कोयामा लाग्ने घुन (Mango Stone Weevil)

### पहिचान

वयस्क घुन मध्यम आकारको डल्लो र गाढा खेरो रङ्गको हुन्छ र छोइदिदाँ मरेको जस्तो वाहाना गर्दछ ।

### क्षतिको प्रकार

लाप्रेहरू आँपको गुदी खाँदै भित्र कोयासम्म पुग्छन र फल खान लायक हुँदैन ।

### रोकथाम

- भरेका फल तथा किरा लागेका फललाइ नष्ट गर्ने वा गहिरो खाल्डोमा पुर्ने ।

- हाँगा तथा काण्डको बोत्रा र प्वालमा लुकेका वयस्कलाई मार्ने र मट्टितेलले काण्ड तथा हाँगा धुने ।

## आँपका मिली बगहरू (Mango mealybugs)

### पहिचान

यो किराको शरीर नरम चेप्टो १५ मी मी जति लामो १० मी मी जति चौडा र मैनजस्तो पदार्थले ढाकिएको हुन्छ ।

### क्षतिको प्रकार

यो किराले फल, पात, र कलिला डाँठबाट रस चुस्दछ साथै सरिरवाट गुलियो पदार्थ निकाल्छ जसमा दुसीको विकास भइ कालो देखिन्छ । प्रकोप बढी भएमा बोटहरू मर्दछन् ।

### रोकथाम

- आँपको बोट वरिपरि वैशाख-जेष्ठतिर राम्ररी खनिदिनाले यिनका फुलहरू नष्ट हुन्छन् ।
- प्रिज १ भाग र कोल टार २ भाग वा रोजिन ४ भाग र अन्डीको तेल ५ भाग मिसाएर रुखको मूल स्तम्भ वरिपरि १०-२० सि एम चौडा वनाएर लगाउनाले बच्चाहरू रुखमा उक्लन रोकिन्छ ।
- कीराको धैरै प्रकोप धैरै भएमा फड्के कीरा नियन्त्रण गर्न प्रयोग हुने विषादि प्रयोग गर्ने ।

## आँपको साइलिड (Mango Psyllid)

### पहिचान

वयस्क कीरा सानो खरानी रङ्गको पखेटा भएको हुन्छ ।

### क्षतिको प्रकार

यो कीराले कोपिलामा आक्रमण गर्दछ जसको फलस्वरूप यसमा गाँठाहरू निस्कन्छन् ।

### व्यवस्थापन विधि

- कीरा लागेका हाँगाहरू काटेर नष्ट गर्ने ।

- यो कीरा जर्दा, मालदह, बम्बई जस्ता जातमा धेरै लाग्छ कीरा कम लाग्ने जातहरू अल्फान्सो, हिमसागर र गुलाबखास जस्ता लगाउनु पर्छ ।
- डेल्टामेथिन २८% इसी वा डाइमेथोयट ३०% इसी १ मी.ली. प्रति लिटर पानीमा मिसाइ कोपिला फक्रनु भन्दा अगाडि नै छर्ने ।

## फल कुहाउने फिँगा (Fruit Fly)

### पहिचान

यो किरा भट्ट हेर्दा सानो बास्तुला जस्तै देखिन्छ । शरिरको रङ्ग कालो वा खैरो हुन्छ । पोथीको पछाडीको भाग तिखो हुन्छ भने भालेको गोलो हुन्छ । औंसाको रङ्ग सेतो र टाउको पट्टी तिखारिएको हुन्छ ।

### क्षतिको पहिचान

आँपको फल लागेको केही दिन पछि फल कुहाउने फिँगाको पोथीले फलको बोक्रा छेडेर १५० देखि २०० फुल पार्दछ । फुलबाट औंसाको विकास हुन्छ र औंसाले फलको भित्रभित्र खाएर सुरुउ बनाउँछन् । फल बाहिरबाट हेर्दा राप्रो देखिए पनि फलको गुदी नष्ट भइसकेको हुन्छ ।

### रोकथाम

यस प्रकारको नोक्सानीबाट बच्न फिँगाको संख्यालाई नियन्त्रण गर्नुपर्दछ । फिँगाहरू खुदोमा आकर्षित हुने हुँदा वेटिङ गर्न सोडियम फ्लुरो सिलिकेट एक भाग खुदो ६ भाग र पानी सय भाग मिलाएर ढूलो मुख भएको प्लास्टिक वा टिनको वट्टामा राखि बर्गेचा मा भुन्डाएर राखेमा यी कीराहरू नियन्त्रण गर्न सकिन्छ । अथवा लिड आर्सिनेट एक भाग खुदो चौबिस भाग र पानी सय भाग अथवा यूजिनल ०.१ प्रतिशत र मालाथियन ०.१ प्रतिशत मिलाएर वेटिङ गरे पनि हुन्छ । यसरी वेटिङ गर्दा प्रति हेक्टर करिब १० वटा भाडाहरू ठाँउठाँउमा राख्नुपर्दछ ।

### केरा थामको गवारो

### पहिचान

वयस्क खपटे खैरो रातो रङ्गको हुन्छ र सुड लामो हुन्छ यसको लाभ्रे सेतो शरीर रातो टाउको भएको हुन्छ ।

## **क्षतिको पहिचान**

यस कीराको लाग्नेले थाममा प्वाल पारी भित्र पसेर खान सुरु गर्दछ । जसको फलस्वरूप थाम कमजोर हुनुका साथै कुहिन्छ र पातहरू पनि सुकेर नष्ट हुन्छन् ।

### **रोकथाम**

- रोगाएका वोटहरू जरै देखि उखेलेर मसिना टुक्रा पारी नष्ट गर्नुपर्छ ।
- एउटा गाँजमा वढीमा तीन वटा मात्र वोट राख्ने ।
- अन्यत्रबाट ल्याएका सकरहरूलाई डाइएल्डिन ०.१ प्रतिशतको भोलमा डुबाएर लगाउनु पर्दछ । कीराको आक्रमण हुने सम्भावना भएमा फुराडन ५० ग्राम प्रति खाडलमा राखेर बिरुवा लगाएमा यो कीराबाट बचाउन सकिन्छ । कीरा लागीसकेको खण्डमा कोर्बाफुरान ३ ग्राम प्रति बोट राख्नाले रोकथाम गर्न सकिन्छ ।

## **केरा गानुको घुन**

### **पहिचान**

वयस्क खपटे चम्किलो कालो रङ्गको हुन्छ र सुड लामो हुन्छ यसको लाग्ने सेतो शरीर कालो टाउको भएको हुन्छ ।

### **क्षतिको पहिचान**

यो घुनका लाग्नेले केराको गानो खाइदिनाले जराहरू कमजोर भइ वोट सजिलै ढल्ने गर्दछ । केरा पसाउन सक्दैन र पसाइ हाले पनि फल पुष्ट हुँदैन् ।

### **रोकथाम**

- घुनले आक्रमण गरेको गानु र थामलाई टुक्रा टुक्रा पारी नष्ट गर्नुपर्छ ।
- घुन लागेको गाँजको विरुवा अन्यत्र रोप्नु हुँदैन ।
- केराको वोटमा लत्रेका पातहरू हटाइ गाँजलाई सफा सुग्घर राख्नुपर्छ ।
- घुन लागेको बारीमा नयाँ केराको बोट रोप्नु अघि पुराना वोटहरू जरैदेखि उखेलेर हटाउनु पर्छ ।
- केराको प्रत्येक गाँजमा क्लोरोपाइरिफस (डर्सवान १०% धुलो) ३० ग्रामका दरले वोटको वरिपरि छरेर माटोमा मिसाइदिंदा घुनको नियन्त्रण हुन्छ ।

## **केराको पात र फल कोत्रने खपटे (Fruit and leaf scarring beetle) पहिचान**

वयस्क खपटेको आकार सानो, डल्लो र चम्किलो कालो अथवा रातो रङ्गको हुन्छ ।

### **क्षतिको प्रकार**

यी कीराहरू गुभोको पात भित्रपट्टि बसेर कलिलो पात र नयाँ निस्कने फललाई खान्छन् । पातहरू प्वालै प्वाल भएर निस्कन्छन् । फलहरू निस्कदाँ कोतरिएका जस्ता काला दागहरू लिएर निस्कन्छन् जसले गर्दा फलहरू पुष्ट भएर पनि बाहिरबाट देख्दा नराम्रो र रोग लागेको जस्तो देखिन्छ । कीराले खाएर भन्दा पनि बजारको लागि फलको गुणस्तर विगारेर बढी नोकसानी गर्दछ ।

### **रोकथाम**

- कीराहरू काण्ड र पातको बीचमा पुराना लोक्तामा बस्ने र कहिले काँही थाममा पनि प्वाल पारेर लुक्ने हुँदा पुराना पातहरूलाई हटाएर बर्गचालाई सफा सुग्धर राखेमा यी कीराको आक्रमणबाट बर्गचालाई बचाउन सकिन्छ ।
- केराको पातमा मालथिएन ०.१ प्रतिशत कीराको प्रकोप बढी भएको समयमा छर्नु पर्दछ ।

## **लिचीको फलको कोयामा लाने गभारो (Litchi Fruit Stone Borer)**

यस कीराका लाभ्रेहरू फलको भेट्नुबाट भित्र पस्छन र कोयालाइ छेडेर त्यसभित्र पसेर खान्छन् । कीराको दिशाले गर्दा फल खान लायक हुँदैनन् ।

### **बोक्रा खाने भुसिल कीरा**

भुसिल कीराले वर्षा याममा बढी आक्रमण गर्दछ । फूल पारेको १०-११ दिनमा फूलबाट लार्भाहरू निस्केर विरुवाका बोक्राहरू खान शुरू गर्दछन् । वर्षायाम समाप्त हुने बेलामा बोटको काण्डमा प्वाल पारी भित्रभित्र खाएर नष्ट गर्दछन् ।

### **रोकथाम**

यी कीराहरूको नियन्त्रण गर्न कपासलाई पेट्रोलमा वा फर्मालिन वा कार्बनडाइसल्फाइडमा चोपेर प्वालमा राखेर टालिदिनु पर्छ ।

## **लिचीको पात गुजमुजु पार्ने सुलसुले (Litchi leaf curl Mite) पहिचान**

यो सुलसुले धैरै सानो र शरिरको रङ्ग सेतो हुन्छ ।

### **क्षतिको पहिचान**

सुलसुलेको माउ र बच्चा दुबैले पातको तल्लो सतहमा बसेर रस चुस्दछन् जसले गर्दा पातको तल्लो सतहमा खेरो भुवा जस्तो पदार्थको विकास हुन्छ । यसरी आक्रमण भएका पातहरू बटारिन्छन् र कालान्तरमा बोटवाट भर्दछन् ।

### **रोकथाम**

- असर गरेका पात तथा सुलसुले लागेर भरेका पात बटुलेर जलाउने ।
- साबुन, गन्धक, पानी (२०:२:६००) को मिक्सचर, वा डाइमेथोएट २ एम एल प्रति लिटर पानीमा वा गन्धक ४.५ ग्राम प्रति लिटर पानीमा नयाँ पालुवा निस्कने समयमा पहिलो पटक र १० र १५ दिनको फरकमा ३-४ पटक उपचार गरेर सुलसुलेको नियन्त्रण गर्न सकिन्छ ।

## **लिचीको रातो पतेरो (Litchi Red Bug)**

### **पहिचान**

वयस्क पतेराको रङ्ग रातो हुन्छ । शरिरको लम्बाइ ३० मि मि र चौडाइ १७ मि मि हुन्छ ।

### **क्षतिको पहिचान**

यो किराका माउ र बच्चा दुबैले लिचीको फूलको डाँठ र फलको भेट्नुबाट रस चुस्दछन् जसले गर्दा फलहरू पूर्ण विकसित नहुदै भर्दछन् ।

### **रोकथाम**

कीराको धैरै प्रकोप भएमा फड्के कीरा नियन्त्रण गर्न प्रयोग हुने विषादि प्रयोग गर्ने ।

## **निमाटोड (Nematode)**

मेवामा २ प्रकारका जरामा गाँठो पार्ने निमाटोड मेलोइडोगाइन इन्कोगनिटा (Meloidogyne incognita) र प्रेटिलेन्चस रेनिफर्मिस (Pratylenchus reniformis)ले धैरै नोक्सानी पुर्याउँदछ ।

## रोकथाम

यी दुबै प्रकारका निमाटोडलाई फ्युराडन ०.६ ग्राम प्रति थैला नर्सरी ब्याडमा राखेर वा बर्गेचामा प्रतिबोट २५ ग्राम फेदको वरिपरि राखेर नियन्त्रण गर्न सकिन्छ । निभागन २० किलो प्रति हेक्टरका दरले बिरुवा लगाउन भन्दा पहिले माटोमा मिलाउनाले यी जुकाबाट बचाउन सकिन्छ ।

## अनारको पुतली (Pomegranate Butterfly)

### पहिचान

यो पुतली खेरो रङ्गको हुन्छ र प्रत्येक अधिल्ला पखेटामा पहँलो धब्बा हुन्छ । लाम्ब्रेको शरिरमा रँहरु हुन्छन् र ठाँउठाउँमा सेता धब्बाहरु हुन्छन् ।

यो कीरा लाग्ने वनस्पति : अनार, दाढिम, अम्बा, स्याउ अदि ।

### क्षतिको पहिचान

लाम्ब्रेहरुले फलको बोक्रा छेडेर भित्र पस्दछन् र भित्री भाग खान्छन र समयनै नपुगी फलहरु खस्दछन् ।

## रोकथाम

- यो कीरा लागेका फलहरु जम्मा गरी नष्ट गर्ने ।
- कलिला फलहरुलाई पातलो कपडाको थैलो बनाएर छोपिदिने ।
- फूल फुल्न र फल लाग्न थालेपछि सुमिसिडिन २०५ भोल १ मि ली प्रति २ लिटर पानीमा मिसाएर १०-१५ दिनको फरक गरी २-३ पटक छर्ने ।

### कत्ते कीराहरु

यी कीराहरु साना लिखाजस्ता हुन्छन् र विरुवाको डाँठ तथा पातमा टाँसिएर बस्दछन् ।

### क्षति

यो किराले कलिलो पात, डाँठ र मुनाहरुको रस चुस्दछन् जसको फलस्वरूप पात तथा मुना मर्न गर्दछन् । यी किराहरुले पनि एक प्रकारको गुलियो पदार्थ उत्पादन गर्ने हुँदा सुटिमोल्डको विकास गराउनमा सहयोग पुन्याउँछन् ।





